


२०^{औं}

वार्षिक प्रतिवेदन

२०७८/७९



Machhapuchchhre Bank Limited

माछापुच्छे बैंक लिमिटेड

सबल, उत्कृष्ट एवं विस्तारित

सञ्चालक समिति



रोशन के. सी.
अध्यक्ष



गोपीकृष्ण न्यौपाने
सञ्चालक



जय मुकुन्द सनल
सञ्चालक



राममान श्रेष्ठ
सञ्चालक



विश्व प्रकाश गौतम
सञ्चालक



ओमेश लाल श्रेष्ठ
सञ्चालक

कम्पनी सचिव
ठिका भट्टराई

लेखा परीक्षक
जि. पी. राजबाहक एण्ड कं.

माछापुच्छ्रे बैंक लिमिटेड

प्रवेश-पत्र

शेयरधनीको नाम :

शेयरधनी परिचय (हितग्राही) नम्बर :

शेयर संख्या :

शेयरधनीको दस्तखत :

(मिति २०७५ साल पौष २० गते शुक्रवारका दिन हुने माछापुच्छ्रे बैंक लिमिटेडको वीसौं वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरिएको प्रवेश पत्र)

द्रष्टव्य : १) शेयरधनी आफैले खाली कोष्ठकहरू भर्नु होला ।

२) सभा कक्षमा प्रवेश गर्न यो प्रवेश पत्र लिई आउनु होला ।


टिका भट्टराई
कम्पनी सचिव

प्रोक्सी फाराम

श्री सञ्चालक समिति,
माछापुच्छ्रे बैंक लिमिटेड,
लाजिम्पाट, काठमाडौं ।

विषय : प्रतिनिधि (प्रोक्सी) नियुक्त गरेको बारे ।

महाशय,

..... जिल्ला न.पा./गा.पा., वडा नं. बस्ने म/हामी
..... ले त्यस बैंकको शेयरधनीको हैसियतले संवत् २०७५ साल पौष २० गते शुक्रवारका दिन हुने वीसौं वार्षिक साधारण सभामा
म/हामी स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा मेरो/हाम्रो तर्फबाट भाग लिन तथा
मतदान गर्नका लागि जिल्ला न.पा./गा.पा., वडा नं. बस्ने त्यस बैंकका
शेयरधनी श्री लाई मेरो/हाम्रो प्रतिनिधि नियुक्त गरी पठाएको छु/ छौं ।

प्रोक्सी लिनेले भर्ने

प्रतिनिधि नियुक्त भएको व्यक्तिको :

हस्ताक्षरको नमुना:

नाम:

परिचय (शेयरधनी/हितग्राही) नं.:

शेयर प्रमाणपत्र नं.:

शेयर संख्या:

मिति:

प्रोक्सी दिनेले भर्ने

निवेदक :

दस्तखत:

नाम:

ठेगाना:

परिचय (शेयरधनी/हितग्राही) नं.:

शेयर प्रमाणपत्र नं.:

शेयर संख्या:

मिति:

नोट : यो निवेदन साधारण सभा हुनुभन्दा कम्तिमा ४८ घण्टा अगावै बैंकको शेयर शाखा, पुतलीसडकमा पेश गरी सक्नु पर्नेछ ।






विषय सूची


१.	प्रवेश पत्र/प्रोक्सी फाराम.....	१
२.	साधारण सभा सम्बन्धी सूचना.....	५
३.	साधारण सभा सम्बन्धी थप जानकारीहरू.....	६
४.	सञ्चालक समितिको प्रतिवेदन.....	७
५.	धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम (२) संग सम्बद्ध थप विवरणहरू.....	१८
६.	कम्पनी ऐन, २०६३ को दफा १०९ अनुसारको थप जानकारी.....	२०
७.	लेखा परीक्षकको प्रतिवेदन.....	२३
८.	वित्तीय अवस्थाको विवरण.....	२४
९.	नाफा नोक्सान विवरण.....	२५
१०.	अन्य विस्तृत आम्दानीको विवरण.....	२६
११.	नगद प्रवाह विवरण.....	२७
१२.	इक्विटीमा भएको परिवर्तनको विवरण.....	२८
१३.	प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणी.....	२९
१४.	नेपाल राष्ट्र बैंकबाट प्राप्त वित्तीय विवरण प्रकाशनको स्वीकृति र प्राप्त निर्देशनहरू.....	१२५
१५.	प्रबन्ध-पत्र तथा नियमावली संशोधन विवरण.....	१२६
१६.	विभागीय प्रमुखहरू.....	१२७
१७.	प्रादेशिक कार्यालय तथा प्रमुखहरू.....	१२८
१८.	शाखा कार्यालयहरू.....	१२८
१९.	टिपोटहरू.....	१३०

वित्तीय भलकहरू


रु अर्बमा




रु अर्बमा




रु अर्बमा




रु करोडमा



रु करोडमा



रु करोडमा



माछापुच्छ्रे बैंक लिमिटेड को

बीसौं वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना

यस बैंकको मिति २०७५/०८/२६ मा बसेको सञ्चालक समितिको ३८५औं बैठकको निर्णयानुसार यस बैंकको बीसौं वार्षिक साधारण सभा देहायका विषयहरूमा छलफल तथा निर्णय गर्नका लागि निम्न लिखित मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिका लागि अनुरोध गर्दछु।

सभा हुने मिति, समय र स्थान :

सभा हुने मिति : २०७५ साल पौष २० गते (तदनुसार ४ जनवरी २०१९), शुक्रवार।

सभा शुरु हुने समय : विहान ११:०० बजे।

स्थान : होटल पोखरा ग्राण्ड, पार्दि, पोखरा, कास्की।

छलफलका विषयहरू :

क. सामान्य प्रस्ताव :

- आर्थिक वर्ष २०७४/७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
- लेखापरीक्षकको प्रतिवेदन सहितको २०७५ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान विवरण र सोही अवधिको नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने।
- आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने। (हाल बहालवाला लेखापरीक्षक M/s G.P. Rajbahak & Co. कम्पनी ऐन, २०६३ को दफा १११(३) तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३(३) बमोजिम पुनः नियुक्ती हुन योग्य हुनुहुन्छ)।
- बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई रु. ८०,५५,६९,३००.०० अर्थात चुक्ता पूँजीको १० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने।
- संस्थापक समूहका शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकहरूको निर्वाचन गर्ने।

ख. विशेष प्रस्ताव :

- माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) एक आपसमा गाभन/गाभिन (मर्जर गर्न) वा प्राप्ती (एक्विजसन) गर्न तथा वैदेशिक रणनीतिक साभेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्ती गर्न, गाभने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।
- निम्न विषयहरूका सम्बन्धमा प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकाय (जस्तै : कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड आदि) ले संशोधन, परिवर्तन वा थप/घट गर्न सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप/घट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।
 - प्रचलित ऐन, कानून तथा नियामक निकायको निर्देशनको अधिनमा रही आँफै वा सहायक कम्पनी स्थापना गरी जीवन बीमा, निर्जिवन बीमा, पुनर्बीमा, भेञ्चर क्यापिटल/प्राईभेट ईक्विटी/ हेज फण्ड, क्रेडिट रेटिङ्ग, धितोपत्र दलाल (स्टक ब्रोकर), धितोपत्र बजार (स्टक एक्स्चेञ्ज), मर्चेण्ट बैंकिङ्ग, वित्तीय प्रविधि (फिन्टेक) सम्बन्धी सेवा लगायतका कार्यहरू गर्ने।
 - सञ्चालक समितिमा सर्वसाधारण समूहका शेयरधनीहरूको तर्फबाट कम्तिमा एक जना महिला सञ्चालक रहने व्यवस्था कायम गर्ने।
 - सञ्चालक समितिको अध्यक्ष र सदस्यको बैठक भत्ता क्रमशः रु.१५,०००/- र रु.१२,०००/- कायम गर्ने।

ग. विविध :

सञ्चालक समितिको निर्णयानुसार
कम्पनी सचिव

मिति २०७५ पौष ६ गतेदेखि २०७५ पौष २० गते सम्म बैंकको शेयर दाखिल खारेजको दर्ता बन्द रहने छ।



साधारण सभा सम्बन्धी थप जानकारीहरु :

- १) बैंकको शेयर दाखिल खारेजको काम बन्द हुने दिन अर्थात मिति २०७५ पौष ६ गते भन्दा अगाडि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई सोको ७ कार्य दिन भित्र यस बैंकको शेयर शाखा, पुतलीसडक, काठमाडौंमा प्राप्त विवरणको आधारमा तथा हितग्राही खातामा कायम भएका शेयरधनीहरुले मात्र सो सभामा भाग लिन, मतदान गर्न र आ.व. २०७४/७५ को नगद लाभांश लिने पाउने छन्। नेपाल स्टक एक्सचेन्जमा कारोबार भई धितोपत्र व्यवसायी (सदस्य दलाल) को Pool Account मा रहेको शेयरका आधारमा शेयरधनी कायम नहुने भएकाले उल्लेखित मिति भित्र शेयरधनीको खातामा समावेश गर्न समेत सम्बन्धित धितोपत्र व्यवसायीलाई अनुरोध गरिन्छ।
- २) प्रत्येक शेयरधनी महानुभावहरुलाई शेयरधनीको दर्ता किताबमा कायम रहेको ठेगानामा वार्षिक प्रतिवेदन पुस्तिका पठाउने व्यवस्था गरिएको छ। कुनै कारणवश उक्त पुस्तिका नपाउनु भएमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौं वा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नु हुनेछ। साथै, सो सम्बन्धी जानकारी यस बैंकको वेबसाइट www.machbank.com मा समेत राखिएको छ।
- ३) सभा हुने दिन सभामा उपस्थितिका लागि हाजिर पुस्तिका विहान १०:०० बजेदेखि खुल्ला रहने छ। सभामा भाग लिन आउँदा शेयरधनी महानुभावहरुले वार्षिक प्रतिवेदन पुस्तिकामा समावेश भएको प्रवेश पत्र साथमा लिई आउनु हुन अनुरोध गरिन्छ। कुनै शेयरधनी महानुभावले कारणवस पुस्तिका नपाउनु भएमा आफ्नो फोटो भएको कुनै परिचयपत्र वा हितग्राही खाता खोलिएको (D-MAT)/कुनै एक सक्कल शेयर प्रमाणपत्र साथमा लिई आउनु हुन अनुरोध गरिन्छ।
- ४) प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले आफ्नो सम्पूर्ण शेयरको प्रतिनिधि एउटै व्यक्ति हुने गरी प्रतिनिधि-पत्र (प्रोक्सी फाराम) भरी बैंकको शेयर शाखा, पुतलीसडक, काठमाडौंमा सभा शुरु हुनु भन्दा कम्तिमा ४८ घण्टा अगाडि अर्थात २०७५/०९/१८ गते विहान ११:०० बजे भित्र दर्ता गरी सक्नु पर्नेछ।
- ५) शेयरधनीले एक भन्दा बढी व्यक्तिलाई आफ्नो शेयर विभाजन गरी वा अन्य कुनै किसिमबाट छुट्टयाई प्रतिनिधि (प्रोक्सी) दिन पाइने छैन। प्रतिनिधि (प्रोक्सी) प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा दिनु पर्नेछ। यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति बैंकको शेयरधनी हुनु अनिवार्य छ।
- ६) एक जना शेयरधनीले एक भन्दा बढीलाई प्रतिनिधि (प्रोक्सी) मुकरर गरेमा प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ। प्रोक्सी नियुक्त गर्ने शेयरधनीले कुनै कारणवश त्यस्तो प्रोक्सी बदर गरी आफैँ सभामा उपस्थित भई मतदान गर्न चाहेमा सभा शुरु हुनु अगावै सो को लिखित सूचना निर्वाचन अधिकृत समक्ष दिनु पर्नेछ। यसरी सूचना दिई सम्बन्धित शेयरधनी आफैँ उपस्थित भएमा निजले पूर्ववत् दिएको प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ।
- ७) शेयर खरिद गरेको संगठित संस्था वा कम्पनीले बैंकको कुनै अर्को शेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) मुकरर गर्न सक्नेछ। त्यसरी प्रतिनिधि (प्रोक्सी) मुकरर नगरिएको अवस्थामा मनोनित गरेको प्रतिनिधिले निज बैंकको शेयरधनी नभए तापनि शेयरवालाको हैसियतले सभामा भाग लिन सक्ने छ। यसरी प्रतिनिधि पठाउँदा सभा शुरु हुनु भन्दा कम्तिमा ४८ घण्टा अगाडि बैंकको शेयर शाखा, पुतलीसडक, काठमाण्डौंमा लिखित रुपमा जानकारी दिनु हुन अनुरोध गरिन्छ।
- ८) संयुक्त रुपमा शेयर खरिद गरिएको अवस्थामा लगत किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति अथवा सर्वसम्मतबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्तिले मात्र सभामा भाग लिन पाउने छन्।
- ९) नाबालक वा मानसिक रुपमा विक्षिप्त अवस्थामा रहेको शेयरधनीको तर्फबाट बैंकको शेयरधनीको दर्ता किताबमा संरक्षकको रुपमा नाम दर्ता भइरहेको व्यक्तिले मात्र सभामा भाग लिन सक्नु हुनेछ। तर संरक्षक आफैँ शेयरधनी नभएमा संरक्षकले अरु शेयरधनीको प्रतिनिधि (प्रोक्सी) भई सभामा भाग लिन सक्नु हुने छैन।
- १०) सञ्चालक निर्वाचन सम्बन्धी विस्तृत कार्यक्रम निर्वाचन अधिकृतले निर्धारण गरिदिए अनुसार साधारण सभा हुनुभन्दा ७ (सात) दिन अघि बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंको सूचना पाटीमा टाँस गरिनेछ।
- ११) सञ्चालकको निर्वाचनमा उम्मेदवार हुन चाहने शेयरधनीले बैंकको कम्तीमा १०० (एक सय) कित्ता संस्थापक समुहको शेयर धारण गरेको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन/परिपत्र, बैंकको नियमावली तथा बैंकको सञ्चालक निर्वाचन कार्यविधि निर्देशिका, २०७५ बमोजिम योग्य हुनुपर्नेछ।
- १२) सञ्चालक पदमा उम्मेदवार हुन चाहने शेयरधनीले निर्वाचन कार्यक्रममा तोकिएको अवधि भित्र एक जना संस्थापक शेयरधनी प्रस्तावक र अर्को एक जना संस्थापक शेयरधनी समर्थक सहित बैंकले तोकेको ढाँचामा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्नु पर्नेछ।
- १३) अन्य जानकारीको लागि बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौंमा सम्पर्क राख्नु हुन अनुरोध छ।

माछापुच्छ्रे बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभामा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन

आदरणीय शेयरधनी महानुभावहरू,

माछापुच्छ्रे बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभामा उपस्थित हुनुभएका सम्पूर्ण शेयरधनी महानुभावहरूलाई सञ्चालक समिति तथा मेरो व्यक्तिगत तर्फबाट समेत हार्दिक स्वागत तथा अभिवादन गर्दछु। यस अवसरमा मिति २०७५ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान विवरण, नाफा नोक्सान बाँडफाँड, नगद प्रवाह विवरण यस अवधिमा बैंकले गरेको उपलब्धि, सञ्चालनमा देखिएका चुनौतीहरू र समग्र बैंकिङ्ग क्षेत्रको पुनरावलोकन सहित सञ्चालक समितिको प्रतिवेदन लगायत अन्य सम्पूर्ण वित्तीय विवरणहरू सभा समक्ष पेश गर्दछु। यो प्रतिवेदन कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकद्वारा समय-समयमा जारी भएका निर्देशनहरूको अधिनमा रही तयार गरिएको छ। म यस सभामा सञ्चालक समितिको तर्फबाट बैंकिङ्ग क्षेत्रको समग्र परिसूचक प्रस्तुत गर्दै बैंकको गत आर्थिक वर्षको कार्यको समीक्षा तथा व्यवसायिक रणनीति तथा भावी योजनाहरू प्रस्तुत गर्दछु।

अन्तर्राष्ट्रिय परिदृश्य

विश्व अर्थतन्त्रले विस्तारको बाटो लिएको छ। विश्वका कतिपय मुलुकहरूमा मुद्रास्फीतिको चापको स्थिति छ। कतिपय अन्तर्राष्ट्रिय वस्तुहरूको मूल्य वृद्धि भइरहेको छ। अन्तर्राष्ट्रिय स्तरमा मौद्रिक नीतिहरूको कार्यदिशा मिश्रित प्रवृत्तिको रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम (Crude Oil Brent) को मूल्य २०७४ असार मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४७.८९ रहेकोमा २०७५ असार मसान्तमा ४८.३ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ७१.०३ कायम भएको छ। त्यसैगरी, २०७४ असार मसान्तमा सुनको मूल्य प्रति आउन्स अमेरिकी डलर १२३०.३० रहेकोमा २०७५ असार मसान्तमा ०.९ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १२४१.१० कायम भएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण देशको मुद्रास्फीतिमा दबाव पर्ने देखिन्छ।

मुलुकको समष्टिगत आर्थिक अवस्था

परिदृश्य

देशमा निर्वाचन सम्पन्न भई तीनै तहका सरकारहरू गठन भई बजेट समेत कार्यान्वयनमा आइसकेकाले आर्थिक गतिविधि विस्तारका लागि सकारात्मक वातावरण सृजना भएको छ। आर्थिक वर्ष २०७४/७५ मा ४.२ प्रतिशत रहेको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अधिल्लो वर्षको ४.५ प्रतिशतको तुलनामा केही न्यून रहेतापनि २०७५ असार महिनामा विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत पुगेको छ।

विश्व मुद्रास्फीति स्थिति लगायत विदेशी विनिमय दरमा देखिएको उतार-चढावले मुद्रास्फीतिमा चाप पार्न सक्ने जोखिम रहेको छ।

तरलतामा उतार-चढावको स्थिति रहेतापनि कर्जा प्रवाह आर्थिक वर्ष २०७३/७४ को १८.२ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०७४/७५ मा २२.५ प्रतिशतले बढेको छ। समीक्षा वर्षमा कर्जा प्रवाह २२.५ प्रतिशतले बढेको तुलनामा निक्षेप १९.२ प्रतिशतले मात्र बढनुले वित्तीय अवस्था अबै कसिलो रहेको देखाउँछ। विप्रेषण आप्रवाहको वृद्धिदर र पूँजीगत खर्चको अवस्थाले आगामी समयमा वित्तीय स्थितिको दिशा निर्धारण गर्ने देखिन्छ।

मुद्रास्फीति

आर्थिक वर्ष २०७४/७५ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशतमा सीमित रहेको छ। अधिल्लो वर्ष सो मुद्रास्फीति ४.५ प्रतिशत रहेको थियो। समीक्षा वर्षको औसत मुद्रास्फीति आर्थिक वर्ष २०६९/७० पछिको सबैभन्दा न्यून हो। २०७५ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ। अधिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो। वार्षिक औसतभन्दा विन्दुगत मुद्रास्फीति बढी हुनुले आगामी दिनमा मुद्रास्फीति दबावमा रहन सक्ने जोखिमको संकेत गर्दछ।

समीक्षा वर्षमा वार्षिक औसत थोक मुद्रास्फीति १.७ प्रतिशत रहेको छ। अधिल्लो वर्ष उक्त मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा कृषिजन्य वस्तुहरूको वार्षिक औसत मूल्य सूचकाङ्कमा ०.३ प्रतिशतले ह्रास आएको छ भने स्वदेशमा उत्पादित वस्तुहरूको वार्षिक औसत मूल्य सूचकाङ्क ५.३ प्रतिशतले र आयातीत वस्तुहरूको वार्षिक औसत मूल्य सूचकाङ्क ४.९ प्रतिशतले वृद्धि भएको छ।

वैदेशिक व्यापार

आर्थिक वर्ष २०७४/७५ मा कुल वस्तु निर्यात ११.९ प्रतिशतले वृद्धि भई रु. ८९ अर्ब १९ करोड पुगेको छ। अधिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.२ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ १२.४ प्रतिशतले, चीनतर्फ ४३.३ प्रतिशतले र अन्य मुलुकतर्फ ७.५ प्रतिशतले निर्यात बढेको छ। समीक्षा अवधिमा कुल वस्तु आयात २५.५ प्रतिशतले बढेर रु. १२४२ अर्ब ८३ करोड पुगेको छ। अधिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २७.८ प्रतिशतले, चीनबाट भएको आयात २५.५ प्रतिशतले र अन्य मुलुकबाट भएको आयात १९.३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २६.७ प्रतिशतले विस्तार भई रु. ११६९ अर्ब ६४ करोड पुगेको छ। समीक्षा अवधिमा निर्यात-आयात अनुपात ६.५ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.४ प्रतिशत रहेको थियो।

विप्रेषण आप्रवाह

समीक्षा वर्षमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु. ७५५ अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो। अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात समीक्षा वर्षमा २५.१ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आप्रवाह १.५ प्रतिशतले बढी रु. ८६४ अर्ब ६७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.५ प्रतिशतले बढेको थियो।

श्रम स्वीकृति (पुनः श्रम स्वीकृति बाहेक)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४/७५ मा अघिल्लो वर्षको तुलनामा १०.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो। समीक्षा वर्षमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरेबिया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ।

विदेशी विनिमय सञ्चिति

देशको कुल विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तको रु. १०७९ अर्ब ४३ करोडबाट २.१ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तमा रु. ११०२ अर्ब ५९ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७५ असार मसान्तमा ६.७ प्रतिशतले वृद्धि भई रु. ९८९ अर्ब ४० करोड रहेको छ। कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २३.८ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७४/७५ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०७५ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका छन्। २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४०.८ प्रतिशत, ९५.२ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए।

विनिमय दर

२०७४ असार मसान्तको तुलनामा २०७५ असार मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५.९ प्रतिशतले अवमूल्यन भएको छ। अघिल्लो वर्ष नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.८ प्रतिशतले अधिमूल्यन भएको थियो। २०७५ असार मसान्तमा अमेरिकी डलर एको खरिद विनिमय दर रु. १०९.३४ पुगेको छ। २०७४ असार मसान्तमा उक्त विनिमय दर रु. १०२.८६ रहेको थियो।

निक्षेप संकलन तथा कर्जा प्रवाह

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो निक्षेप १४.० प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १८.२ प्रतिशतले बढेको थियो। निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २२.३ प्रतिशतले, विकास बैंकहरूको २५.६ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १६.१ प्रतिशतले बढेको छ। समीक्षा वर्षमा कृषि क्षेत्रतर्फको कर्जा ५०.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.६ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १९.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा २२.४ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा २६.३ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २६.७ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६९.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। अघिल्लो वर्ष यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १३.९ प्रतिशत रहेको थियो।

समीक्षा वर्षमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिप्ट (आयात) कर्जा ७६.५ प्रतिशतले बढी रु. ११३ अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा ११.२ प्रतिशतले घटेको थियो। समीक्षा वर्षमा हायर पर्चेज कर्जा १४.५ प्रतिशतले र ओभरड्राफ्ट कर्जा १४.४ प्रतिशतले बढेको छ। त्यसैगरी, समीक्षा वर्षमा रु. १ करोड ५० लाखसम्मको व्यक्तिगत आवासीय कर्जा २०.२ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.० प्रतिशतले बढेको छ।

तरलता व्यवस्थापन

आ व २०७४/७५ मा वित्त बजारमा न्यून तरलताको कारण बैंकको तरलता व्यवस्थापन कार्य चुनौतिपूर्ण हुन गएको छ। आन्तरिक ऋण वृद्धि तथा बजेट खर्चको सुस्त गतिको कारण यस वर्ष वित्तीय क्षेत्रमा न्यून तरलता रहेको देखिन्छ। तापनि बैंकको सम्पत्ति दायित्व व्यवस्थापन समितिले नियमित रूपमा बजार विश्लेषण गरी आवश्यक निक्षेप तथा लगानी सम्बन्धी रणनीतिहरू लिने एवं नियमित रूपमा पुनरावलोकन गर्दै आएको छ।

साथै आर्थिक वर्ष ०७४/७५ मा तरलताका सुचकांक नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार नै व्यवस्थित गरी आएको छ। बैंकले तरलता व्यवस्थापनलाई प्रथम प्राथमिकता दिदै आएको छ। सन् २००८ को विश्वव्यापी तरलता समस्यालाई मध्यनजर गर्दै, बैंकले आफ्नो तरलता व्यवस्थापनमा उचित ध्यान पुऱ्याउदै आएको छ।

समीक्षा वर्षको दोस्रो त्रैमास सम्ममा नै सरकारले लामो समयका ऋण पत्रहरु जारी गरेको छ। जस अन्तर्गत बैंकले रु ३ अर्बको ऋणपत्र औसत भारित दर ५.५१% मा खरिद गरेको छ। साथै ट्रेजरी बिलमा पनि आर्थिक वर्ष मसान्त सम्ममा २ अर्ब १२ करोड औसत भारित दर ४.२०% मा लगानी गरेको छ।

ब्याजदर

२०७४ असारमा ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ०.७१ प्रतिशत रहेकोमा २०७५ असारमा ३.७४ प्रतिशत कायम भएको छ। वाणिज्य बैंकहरूबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७४ असारको ०.६४ प्रतिशतको तुलनामा २०७५ असारमा २.९६ प्रतिशत रहेको छ। अन्य वित्तीय संस्थाहरूबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ असारको ४.४७ प्रतिशतको तुलनामा २०७५ असारमा ५.४० प्रतिशत पुगेको छ।

२०७५ असारमा वाणिज्य बैंकहरूको भारित औसत निक्षेप दर ६.४९ प्रतिशत र कर्जा दर १२.४७ प्रतिशत रहेका छन्। २०७४ असारमा यी दरहरु क्रमशः ६.१५ प्रतिशत र ११.३३ प्रतिशत रहेका थिए। त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७४ असारको ९.८९ प्रतिशतको तुलनामा २०७५ असारमा १०.४७ प्रतिशत कायम हुन आएको छ।

मर्जर तथा प्राप्ति

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गरे पश्चात् २०७५ असार मसान्तसम्म कुल १६२ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १२१ वटा संस्थाहरूको इजाजत खारेज हुन गई कुल ४१ संस्था कायम भएका छन्।

वित्तीय पहुँच

नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०७४ असार मसान्तमा १४९ रहेकोमा २०७५ असार मसान्तमा १५१ पुगेको छ। यस अनुसार २०७५ असार मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २५ वित्त कम्पनी र ६५ लघुवित्त संस्थाहरू संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरूको शाखा सञ्जाल

२०७४ असार मसान्तमा ५०६८ रहेकोमा २०७५ असार मसान्तमा ६६५१ पुगेको छ।

संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरूमध्ये २०७५ असार मसान्तसम्म ६३१ स्थानीय तहहरूमा वाणिज्य बैंकहरूको उपस्थिति रहेको छ।

निक्षेप तथा कर्जा सुरक्षण

कोषमा २०७५ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा १ करोड ९३ लाख प्राकृतिक व्यक्तिको नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेप रकम रु.४३० अर्ब ७४ करोड बराबरको निक्षेप सुरक्षण भएको छ। २०७४ असारमसान्तमा १ करोड ५३ लाख निक्षेपकर्ताहरूको रु.३८१ अर्ब ८९ करोड बराबरको निक्षेप सुरक्षण गरिएको थियो। निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७५ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको रु.१२ अर्ब ३५ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ। २०७४ असार मसान्तमा रु.९ अर्ब ४६ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो।

(स्रोत: नेपाल राष्ट्र बैंक)

चालु आर्थिक वर्षको बैंक संचालनको संक्षिप्त फलक

चालु आर्थिक वर्षको पहिलो ३ महिना सम्म बैंकको कारोवार स्थिति निम्न बमोजिम भएको अवगत गराउँदछु।

(रकम रु. करोडमा)

सि.नं.	शीर्षक	३२/०३/२०७५	३१/०६/२०७५
१.	शेयर पूँजी	८०५.५७	८०५.५७
२.	निक्षेप	७,२४७.४७	७,७९८.४८
३.	लगानी	७७३.२१	१,०८०.२१
४.	कर्जा तथा सापटी	६,४२१.५६	७,१८०.५६
५.	खुद मुनाफा	१२४.९६	३७.३०
६.	निस्कृत कर्जा प्रतिशत	०.४४%	०.४७%

मिति २०७५ आषाढ मसान्तको तुलनामा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेप तर्फ रु. ५ अर्ब ८१ करोड ३७ लाख (७.६१%), लगानी तर्फ रु. ३ अर्ब ७ करोड (३९.७०%) ले वृद्धि भएको छ भने कर्जा तथा सापटी तर्फ रु. ७ अर्ब ५९ करोड (११.८२%) ले वृद्धि भएको छ।

गत आर्थिक वर्ष २०७४/७५ को कारोबारको सिंहावलोकन

बैंकले आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ मा हासिल गरेको वित्तीय उपलब्धीहरूको प्रमुख सुचकाङ्कहरू देहाय बमोजिम रहेका छन् ।
रकम रु. करोडमा

शीर्षक	२०७४ असार मसान्त	२०७५ असार मसान्त	बृद्धि (प्रतिशतमा)
चुक्ता पूँजी	७०५.१५	८०५.५७	१४.२४%
नेट वर्थ	९२१.०२	१,०३५.६९	१२.४५%
निक्षेप	५,८६२.९०	७,२४७.४७	२४.१५%
लगानी	४८२.४१	७७३.२१	६०.२८%
कर्जा तथा सापटी	५,१६५.३०	६,४२१.५६	२४.३२%
ब्याज आमदानी	५१५.३०	७७६.६४	५०.७२%
ब्याज खर्च	२७९.१०	५०२.६६	८०.१०%
खुद ब्याज आमदानी	२३६.२०	२७३.९८	१५.९९%
अन्य आमदानी	६९.७३	६७.०	-३.९१%
कर्मचारी खर्च (बोनस सहित)	६९.३८	८७.४६	२६.०६%
सञ्चालन खर्च	४६.८६	५७.११	२१.८७%
सञ्चालन मुनाफा	१७७.७३	१८०.८३	१.७४%
कर पछिको खुद नाफा	१२५.६९	१२४.९७	-०.५७%
कर्जा नोक्सानी व्यवस्था	६९.८९	८५.१६	२१.८५%
निष्कृत कर्जा अनुपात	०.३८%	०.४४%	१५.७९%
कूल सम्पत्ति	६,९१२.७६	८,४७८.७६	२२.६५%
पूँजी पर्याप्तता	१६.८२%	१५.३६%	८.६८%
प्रति शेयर बुक नेटवर्थ	१३०.६१	१२८.५७	-१.५६%
प्रति शेयर बजार मूल्य	३६०.००	२०९.००	-४१.९४%
शाखाहरूको संख्या (एक्सटेन्सन काउन्टर समेत)	५७	८८	५४.३८
ATM संख्या	७४	९३	२५.६७%
कर्मचारी संख्या	७४२	९५३	२८.४४%

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको निक्षेप तर्फ २४.१५ प्रतिशतले तथा कर्जा तथा सापटी २४.३२ प्रतिशतले वृद्धि भएको छ । त्यसै गरी बैंकको ब्याज आमदानी ५०.७२ प्रतिशतले वृद्धि भएकोमा ब्याज खर्च तर्फ भने ८०.१० प्रतिशतले वृद्धि हुदा खुद ब्याज आमदानीमा १५.९९ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा क्रमशः २६.०६ प्रतिशत र २१.८७ प्रतिशतले वृद्धि भएको छ । तथापि खुद ब्याज आमदानीमा १५.९९ प्रतिशत वृद्धि भएपनि अन्य आमदानी भन्दा खर्चको वृद्धि प्रतिशत बढी भएकोले सञ्चालन मुनाफामा १.७४ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षमा कूल निष्कृत कर्जाको अनुपात ०.३८% प्रतिशत रहेकोमा समीक्षा अवधिमा सो वृद्धि भई ०.४४% प्रतिशत कायम भएको छ । बैंकको निष्कृत कर्जाको अनुपात अन्तर्राष्ट्रिय मापदण्ड भित्र

रहेको छ । समीक्षा अवधिमा बैंकको कूल सम्पत्ति २२.६५ प्रतिशतले वृद्धि भएको छ भने प्रति शेयर बुक नेटवर्थ १.५६ प्रतिशतले र खुद मुनाफा ०.५७ प्रतिशतले घटेको छ ।

पूँजी तथा जगेडा

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी रु. ८ अर्ब ५ करोड ५६ लाख रहेको छ । बैंकको पूँजी पर्याप्तता अनुपात १५.३६% प्रतिशत रहेको छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम ११ प्रतिशत तथा अन्तर्राष्ट्रिय मापदण्ड भन्दा बढी रहेको छ । यसबाट बैंकको वित्तीय स्थिति मजबुत रहेको प्रमाणित हुन्छ ।

अनपेक्षित नोक्सानीलाई समेत थेग्न सक्ने गरी पर्याप्त पूँजी राख्ने बैंकको नीति रही आएको छ । बैंकको कारोबार विस्तार सँगै पूँजी

कोषको प्रर्यप्ततालाई ध्यानमा राख्ने तर्फ समेत बैंकको नीति रहेको छ ।

नाफा नोक्सान बाँडफाँड

बैंकले यस आर्थिक वर्ष रु १.२५ अर्ब खुद मुनाफा आर्जन गरेको छ र यस मुनाफाको बाँडफाँड विवरण निम्न अनुसार रहेको छ ।

रकम रु. करोडमा

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
गत वर्षसम्मको सञ्चित मुनाफा	१२२.९०	०.२५
समायोजन	-	९९.८४
जम्मा	१२२.९०	१००.१०
शेयर प्रिमियमबाट सारिएको	-	७.९५
यस वर्षको मुनाफा	१२४.९७	१२५.६९
कर्मचारी दक्षता अभिवृद्धि कोष	०.४४	(०.७२)
लगानी समायोजन कोष	०.२०	(०.१९)
बिमाङ्किक नोक्सानी कोष	२.६९	-
स्थगन कर जगेडा कोष	१.८६	२.५०
जम्मा	२५३.०४	२३५.३२
बाँडफाँड		
साधारण जगेडा कोष	२४.९९	२६.०५
नगद लाभांश	४४.३४	४.२२
बोनस शेयर जारी	६६.५१	८०.१९
सटही घटबढ कोष	०.१४	०.०५
संस्थागत सामाजिक उत्तरदायित्व कोष	०.५६	१.३०
बिमाङ्किक नोक्सानी	१.८८	०.६३
नियमनकारी कोष	३३.८३	-
जम्मा	१७२.२६	११२.४४
सञ्चित मुनाफा/(नोक्सान)	८०.७८	१२२.९०

तरलता व्यवस्थापन

आ व २०७४/७५ वित्त बजारमा न्यून तरलताको कारण बैंकको तरलता व्यवस्थापन कार्य चुनौतिपूर्ण हुन गएको छ । आन्तरिक ऋण वृद्धि तथा बजेट खर्चको सुस्त गतिको कारण यस वर्ष वित्तीय क्षेत्रमा न्यून तरलता रहेको देखिन्छ । तापनि बैंकको सम्पति दायित्व व्यवस्थापन समितिले नियमित रूपमा बजार विश्लेषण गरी आवश्यक निक्षेप तथा लगानी रणनीतिहरू लिन एवं नियमित रूपमा पुनरावलोकन समेत गर्दै आएको छ ।

साथै आर्थिक वर्ष ०७४ /७५ मा तरलताका सुचकांक नेपाल राष्ट्र बैंकको मापदण्ड अनुसार नै व्यवस्थित गरी आएको छ । बैंकले तरलता व्यवस्थापनलाई प्रथम प्राथमिकता दिदै आएको छ । सन् २००८ को विश्वव्यापी तरलता समस्यालाई मध्यनजर गर्दै, बैंकले आफ्नो तरलता व्यवस्थापनमा उचित ध्यान पुऱ्याउदै आएको छ ।

समीक्षा वर्षको दोस्रो त्रैमास सम्ममा नै सरकारले लामो समयका ऋण पत्रहरू जारी गरेको छ । जस अन्तर्गत बैंकले रु ३ अर्बको ऋणपत्र औसत भारित दर ५.५१% मा खरिद गरेको छ । साथै ट्रेजरी बिलमा पनि आर्थिक वर्ष मसान्त सम्ममा २ अर्ब १२ करोड औसत भारित दर ४.२०% मा लगानी गरेको छ ।

शाखा विस्तार

बैंकिङ्ग सेवा नपुगेका तोकिएका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल सरकारको नीति एवं सोको कार्यान्वयनको सम्बन्धमा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनलाई पालना गर्नुका साथै बैंकले अन्य उपयुक्त स्थानमा पनि शाखा, शाखारहित बैंकिङ्ग सेवा र एटीएम काउण्टरको विस्तारलाई प्राथमिकता साथ अधि बढाएको छ । बैंकले समिक्षा अवधिमा २२ शाखा र २१ शाखा रहित बैंकिङ्ग थप गरी २ एक्स्टेन्सन काउन्टरलाई शाखामा स्तरोन्नती समेत गरेको छ । हाल बैंकले कुल ८६ शाखा, २ एक्स्टेन्सन काउन्टर, ३८ शाखारहित बैंकिङ्ग तथा १०५ एटीएम सञ्जालबाट देशभरीका ग्राहकलाई सेवा दिई रहेको छ । साथै, बैंकले केही शाखाहरूलाई सोही क्षेत्रको व्यवसायिक रूपले बढी उचित अन्य स्थानमा स्थानान्तरण गर्ने क्रममा पाल्पा शाखालाई स्थानान्तरण गरेको छ भने भैरहवामा बैंकको आफ्नै भवनको शिलान्यास पनि गरेको छ ।

देशका विभिन्न दुर्गम लगायतका स्थानीय तहमा बैंक शाखा पुऱ्याउने तर्फ यस बैंकका भोजपुर, रौतहट, जुम्ला, डडेल्धुरा, धनुषा, मुगु, दार्चुला, अछाम, भ्रपा, मोरङ्ग, सप्तरी, चितवन, कास्की, खोटाङ्ग र डोल्पा जिल्लाका दुर्गम गाउँपालिका र नगरपालिकाहरूमा जम्मा १६ नयाँ शाखाहरू सञ्चालनमा आईसकेका छन् भने ओखलढुङ्गामा १ र दार्चुलामा २ समेत ३ नयाँ शाखाहरू स्थापना हुने क्रममा रहेका छन् । दुर्गममा खुल्ने उक्त ३ शाखाहरू बाहेक काठमाण्डौंमा कुलेश्वर र कोटेश्वरमा २ शाखाहरू खुल्ने क्रममा रहेका छन् र २ वटा एक्स्टेन्सन काउण्टरलाई पूर्ण शाखाको रूपमा स्तरोन्नती गर्ने कार्य अगाडि बढेको छ । यस बाहेक काठमाण्डौं उपत्यका बाहिर २२ स्थानमा शाखाहरू खोल्न आवश्यक प्रक्रिया पनि अगाडि बढाइसकिएको छ ।

यस बैंकले प्रदान गर्ने सेवालार्इ आगामी दिनहरूमा समेत व्यावसायिक रूपमा सम्भाव्य क्षेत्रहरूको पहिचान गरी शाखा सञ्जाल विस्तार गर्दै लैजान प्रतिबद्ध रहेको कुरा यहाँहरू सबैलाई विश्वास दिलाउन चाहन्छु ।

विप्रेषण सेवा

माछापुच्छ्रे बैंकले विप्रेषणको काम गर्ने विभिन्न स्वदेशी तथा विदेशी संस्थाहरूसँग सम्झौता गरी विप्रेषण सम्बन्धी कार्यलाई निरन्तरता दिदै आएको छ। बैंकले विप्रेषणको काम गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु जस्तै Western Union, Money Gram, IME, Prabhu Money Transfer, City Express Money Transfer, CG Remit, Xpress Money Services, Sewa Remit, Himal Remit, Samsara Remit, GME, I-Pay Reliable, EZ link, Remit2 Nepal संग सम्झौता गरी विप्रेषण सम्बन्धी कार्यलाई निरन्तरता दिदै आएको छ। यसै विच विप्रेषण कारोवारलाई थप व्यवस्थित गर्न तथा सर्वसुलभ सेवा प्रदान गर्नको लागि यस बैंकले आफ्नै विप्रेषण सेवा एम.वि.एल. रेमिट (MBL Remit) वाट सेवा प्रदान गर्दै आएको छ। बैंकले विभिन्न समयमा विभिन्न संस्थाहरूसँग गरेका विप्रेषण सम्झौताहरु मार्फत विश्वका विभिन्न मुलुकहरु Qatar, UAE, Saudi Arabia, Bahrain, HongKong, Iraq, Turkey, Euro Zone, Canada, UK, USA तथा Denmark वाट पठाएको विप्रेषण रकम बैंकका सम्पूर्ण शाखाहरु र देशभित्र छरिएर रहेका MBL Remit का ७००० सहायक प्रतिनिधिहरुबाट सिधै भुक्तानी गर्ने व्यवस्था मिलाईएको छ।

बैंकले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आएका सेवा सुविधाहरु अन्तर्गत न्युयोर्क, अमेरिका स्थित बहुराष्ट्रिय वित्तीय सेवा प्रदायक कम्पनी American Express Travel Related Services Company, Inc ("AXP") ले जारी गरेका टाभलर्स चेक ग्राहकहरुबाट सिधै स्विकार र खरिद गर्ने साथै अन्य स्थानीय बैंकहरुले स्विकार खरिद गरेका टाभलर्स चेकको संकलनको समेत काम गर्ने सम्बन्धमा उल्लेखित कम्पनीसँग सम्झौता गरी कारोवार गर्दै आएको छ। यसैगरी बैंकले कोरियाबाट सिधै नेपालमा रकम पठाउन कोरिया स्थित Industrial Bank of Korea संग सम्झौता गरी कारोवार शुभारम्भ समेत भई सकेको छ। साथै बैंकले Online Payment Services / Nepal Clearing House (NCHL) Inter Bank Payment System (IPS) समेतका सुविधा समेत उपलब्ध गराएको छ।

सूचना प्रविधि

हालको परिप्रेक्षमा प्रविधिको तिव्र गतिको विकाससँगै सिर्जिएको परिवर्तनमा समय अनकुल समायोजन हुनको लागि बैंकले आफ्नो सम्पूर्ण सूचना प्रविधिको संयन्त्रलाई स्तर वृद्धि गर्दै आफ्ना ग्राहकवर्ग समक्ष प्रविधिले सुसज्जीत अत्याधुनिक सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ। यसै क्रममा बैंकको प्राविधिक जनशक्तिलाई अभूत सवल र सुदृढ बनाउन आवधिक रुपमा प्रशिक्षणको व्यवस्था पनि गर्दै आएको छ। बैंकले आफ्ना शाखा संजालको पहुँच बाहिरका ग्राहकहरु समक्ष आफ्नो पहुँच पुऱ्याउन र सहज रुपमा बैंकिङ्ग सेवा प्रदान गर्न प्रविधिमा आधारित शाखा रहित बैंकिङ्ग सेवा स्थापना गरेर समेत बैंकिङ्ग सेवा प्रदान गर्दै वास्तविक समयमै (Real time) खाता खोल्ने व्यवस्था गर्दै आएको छ। सूचना प्रविधिको विकास सँगै सृजना

भएको तथ्यांकको सुरक्षाको चुनौतीलाई मध्य नजर गर्दै बैंकले छुट्टै Information Security ईकाइ खडा गरी, चुस्त र व्यवस्थित सुरक्षा प्रणाली लागू गरेको छ।

साथै यस बैंकले सुचना प्रविधिको विस्तारको लागि निम्न व्यवस्था गरेको छ :

१. मोबाईल बैंकिङ्ग सेवालार्इ यसै आर्थिक वर्ष भित्र दुई पटक स्तरोन्नती गरी बायोमेट्रिकमा आधारित मोबाईल बैंकिङ्ग सेवा सुचारु गरिएको छ।
२. बैंकले आफ्नो एटिएम सञ्जाल विस्तार गर्दै हाल सम्म १०५ वटा एटिएम काउन्टरहरुबाट ग्राहकवर्गलाई सेवा पुऱ्याउँदै आएको छ र आउँदो दिनमा यस सञ्जाललाई अभूत विस्तार गर्दै जाने नीति लिएको छ।
३. ग्राहकवर्ग समक्ष प्रविधिमा आधारित सेवा विस्तार गर्ने क्रममा नेपालमै पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स जडित chatbot (माया)को पनि शुभारम्भ बैंकले गरेको छ। साथै, बैंकले सहज रुपमा ईलेक्ट्रोनिक स्टेटमेन्ट मार्फत मासिक रुपमा ग्राहकवर्गलाई आफ्नो खाताको जानकारी पनि प्रदान गर्दै आएको छ।
४. बैंकले स्वदेश तथा विदेशमा रहनु भएका ग्राहकलाई सहज रुपमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले अनलाईन खाता खोल्ने सेवाको पनि सुरुवात गरेको छ।
५. बैंकले आफ्नो ग्राहकहरुको सुविधाको लागि PoS (Point of Sales) को प्रविधि कार्यान्वयन गरी सेवा सुचारु गरेको छ।
६. बैंकले आफ्नो रणनीतिक निर्णय चुस्त र प्रभावकारी बनाउनको निमित्त Business Intelligence विभाग खडा गरी MIS / Data Analysis प्रकिया सुरुवात गरेको छ।
७. डिजिटल बैंकिङ्गको अवधारणालार्इ मुर्त रुप दिन बैंकले विभिन्न प्राविधिक सेवा प्रदायक जस्तै F1soft, NPay, Khalti सँग साभेदारी गर्दै डिजिटल भुक्तानी सेवाहरु निरन्तर विस्तार गरिरहेको छ।

मानव संशाधन

२०७५ आषाढ मसान्तमा बैंकमा कार्यरत व्यवस्थापन स्तरका कर्मचारीको संख्या ७५ जना र अन्य कर्मचारीहरुको संख्या ८७९ जना गरी कुल कर्मचारी संख्या ९५४ जना रहेको छ। समीक्षा वर्षमा ३१९ जना नयाँ कर्मचारी नियुक्त तथा १०५ जना कर्मचारीहरु बैंकको सेवाबाट अलग रहेका छन्। कूल कर्मचारीहरुमध्ये ३८४ जना (४० प्रतिशत) महिला कर्मचारीहरु रहेका छन्। कर्मचारीहरुको कार्य दक्षताको मूल्याङ्कन गर्न तथा मनोबल उच्च राख्न कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणाली (Performance Based Appraisal System) लाई लागू गर्दै लगिएको छ। बैंकले आफ्ना ग्राहक वर्गलाई सर्वसुलभ तथा छिटो समयमा स्तरीय सेवा उपलब्ध गराउन समय अनुसार प्रतिस्पर्धी बैंकिङ्ग सेवा प्रदान गर्न कर्मचारीहरुको सीप विकासको आवश्यकतालाई मध्यनजर राख्दै बैंकले

नियमित रूपमा समय सापेक्ष आन्तरिक तालिम संचालनका साथै वाह्य निकायद्वारा संचालित उपयुक्त तालिममा सहभागिता बढाएको छ। समीक्षा अवधिमा विभिन्न इकाई सम्बन्धी ६५ वटा आन्तरिक प्रशिक्षण कार्यक्रम भएकोमा जम्मा २५८३ जना प्रशिक्षार्थीहरूले सो तालिम प्राप्त गरेका छन् भने १८७ वटा वाह्य तालिमबाट ४९९ जना प्रशिक्षार्थीहरूले दक्षता अभिवृद्धि गरेका छन्। आगामी दिनमा पनि कर्मचारीहरूलाई स्वदेश तथा विदेशमा आयोजना हुने विभिन्न तालिम तथा गोष्ठीहरूमा सहभागी गराउने र उनीहरूको सीप र क्षमता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

त्यस्तै, आजको प्रतिस्पर्धात्मक युगमा संस्थाको प्रगतिमा मानव संशाधनको महत्वपूर्ण भूमिका रहने कुरा प्रति बैंक सजग रहेको छ। यसका अतिरिक्त बैंक सदैव योग्य, दक्ष, लगनशील तथा इमान्दार कर्मचारीहरू नियुक्ति गर्ने र त्यस्ता योग्य कर्मचारीलाई बैंकको सेवामा कायमै राख्न उत्प्रेरित गर्न प्रतिबद्ध छ। मानव संशाधनको व्यवसायीक सीप अभिवृद्धि गर्ने र समयानुकूल व्यवस्थित गर्ने तथा बैंकको मानव संशाधन सम्बन्धी विषयहरूलाई समय सापेक्ष सुधार गर्दै लगिनेछ।

नयाँ सेवाहरू

बैंकले आफ्ना सेवा सुविधाहरूलाई समयानुकूल परिष्कृत गर्ने कार्यलाई यस आर्थिक वर्ष पनि निरन्तरता दिएको छ। बैंकले ग्राहकहरूलाई थप सुविधाहरू दिने क्रममा मोबाईल बैंकिङ्ग सेवालाई थप गुणस्तरीय बनाएको छ। यस अनुरूप बैंकले एम.वि.एल. मोबाईल मनी (M3) एप्लिकेशनलाई अझ धेरै सेवा सहित अपग्रेड गरेको छ। ग्राहकहरूले बैंकको M3 एप्लिकेशनबाट मोबाईल रिचार्ज/टपअप, बिल भुक्तानी, ई-वालेट टपअप, क्रेडिट कार्डको बिल भुक्तानी, आदि कार्य गर्नुका अलवा मोबाईलबाटै मुद्दती खाता समेत खोल्न सक्ने भएका छन्।

साथै बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गरी घरबाटै अनलाईन खाता खोल्न सकिने सेवा ल्याएको छ। यो सुविधासँगै देश र विदेशमा रहनु भएका ग्राहकहरूले सजिलै इन्टरनेटको माध्यमबाट बैंकको खाता खोल्न मिल्ने भएको छ।

त्यसै गरी बैंकले नेपाल क्लियरिङ्ग हाउसको connectIPS को सदस्यता समेत लिएको छ जस अनुरूप अब बैंकका ग्राहकहरूले connectIPS मार्फत भुक्तानी प्रोसेसिङ्ग, अन्तर बैंक रकमान्तर र बिल भुक्तानी सहज, सरल र सुरक्षित माध्यमबाट गर्न पाउने भएका छन्।

बैंकले cutting-edge technology लाई भित्राउने क्रममा आर्टिफिसियल इन्टेलिजेन्स सेवा 'माया'को शुरुवात गरेको छ। यो सेवा बैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र 'माया' मार्फत बैंकका सेवा सुविधाहरू लगायत बैंकिङ्ग सम्बन्धी जिज्ञासाहरूको जवाफ

पाउन सकिनेछ। फेसबुक मेसेन्जरमा सम्पर्क गरी ग्राहकहरूले चौविसै घण्टा सातै दिन आफ्नो खाताको ब्यालेन्स, खाताको विवरण, नजिकका शाखा, ए.टि.एम, बैंकले प्रदान गरिरहेको बचत खाता, कर्जा, ब्याजदर, वित्तीय साक्षरता सम्बन्धी जानकारी पाउन सक्नेछ।

यसका अलवा बैंकले विगतदेखि नै प्रदान गर्दै आएका Any Where Banking, Internet Banking, Evening Counter, 365 days Banking, Utility Bill Payment, VISA Debit/Credit Card लगायतका सुविधाहरूलाई निरन्तर गुणस्तर वृद्धि गर्दै लिएको छ। साथै, बैंकले शेयर कारोबारलाई गुणस्तरीय बनाउन सेवालालाई C-ASBA प्रणालीमा लगेको छ र मेरो शेयर सुविधा समेतको शुरुवात गरेको छ।

बैंकले आफ्नो विप्रेषण सेवालालाई विस्तार गर्ने क्रममा GME Remit Pvt. Ltd र हङ्कङ्ग स्थित एस्.एम्.ए. इन्टरनेसनलसँग छुट्टाछुट्टै सम्झौता गरेको छ। उक्त सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरूले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र MBL Remit मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरू तथा GME का एजेण्टहरू मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन्।

विपन्न वर्ग कर्जा

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै आएको छ। हालसम्म बैंकले विभिन्न ग्रामिण क्षेत्रमा अवस्थित शाखाहरूलाई पहिचान गरी विशेष रूपले विपन्न वर्ग कर्जा प्रवाह गर्दै आएको छ। विपन्न वर्ग कर्जा अन्तर्गत यस बैंकले प्रत्यक्ष रूपमा विभिन्न शाखा मार्फत कर्जा प्रभाव गर्दै आएको छ भने अप्रत्यक्ष रूपमा अन्य संस्थाहरूसंगको सहकार्यमा समेत विपन्न वर्ग कर्जा प्रवाह हुँदै आएको छ। जसअनुसार UK AID सक्षम- एक्सेस टु फाईनान्स संस्थासंग साभेदारीमा पिछडिएका वर्गलाई विभिन्न कृषि, महिला उद्यमी, युवा तथा साना व्यवसाय कृषि कर्जा, सजिलो साना उद्यमी कर्जा सुविधाहरूलाई परिमार्जन गरी सरल रूपमा कर्जा प्रवाह गर्ने कार्यलाई निरन्तरता दिइएको छ। उक्त संस्थासंगको सहकार्यमा १४ जिल्लाका दुर्गम भेगमा शाखारहित बैंकिंग सेवा मार्फत कृषकहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्ने, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने र सरल तवरले लघुवित्त कर्जा प्रदान गर्ने कार्य बैंकले गर्दै आएको छ। यसैगरी, बैंकले साना किसान, युवा स्वरोजगार, महिला उद्यम जस्ता क्षेत्रहरूमा लगानी गर्ने नीति अनुरूप यूकेएडद्वारा संचालित सक्षम एक्सेस टु फाईनान्स परियोजनासँग सहकार्य गरी सोही परियोजना अन्तर्गत दाङ्गका कृषि तथा महिला उद्यमीहरूलाई विना धितो कर्जा प्रवाह गर्न हेफर इन्टरनेशनल नेपालसँग सम्झौता गरी कार्यक्रमलाई अगाडी बढाइएको छ। साथै बैंकले हेफर इन्टरनेशनल नेपालको सहकार्यमा दाङ्ग जिल्लाको लमही नगरपालिका र सोही जिल्लामा

अवस्थित चारवटा विभिन्न सहकारी संस्था मार्फत कृषि, पशुपन्छी, महिला उद्यमी, लघु उद्यमीलाई लक्षित गरी "Value Chain Financing" परियोजना अनुरूप सहूलियत ब्याजदरमा विपन्न वर्ग कर्जा प्रदान गरेको छ। विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन भएका उक्त कार्यक्रमले कृषक तथा महिलाहरूको जीवन स्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास बैंकले लिएको छ।

यस बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम स्वरोजगार कर्जा कार्यक्रमको सिमालाई प्रभावकारी र फराकिलो बनाउन निम्न आय भएका व्यक्तिहरूलाई तीनपांग्रे सवारी साधन खरिद गरी संचालन गर्न कर्जा प्रवाह गरेको छ। जसको लागि यस बैंक र विवेक अटोमोवाइल्स प्रा.लि. बीच उक्त तीन पांग्रे सवारी साधन "पियाजियो" सम्बन्धित व्यक्तिलाई कर्जा सुविधामा प्रदान गर्नका लागि सम्झौता गरिएको छ। नेपालका विभिन्न स्थानमा यात्रु ओसार पसार तथा सामान ढुवानीका लागि उक्त तीनपांग्रे सवारी साधन उपयुक्त हुने र यसबाट स्वरोजगारमा पनि टेवा पुग्ने बैंकले लक्ष्य लिएको छ।

संस्थागत सुशासन

बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून, नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन एवं परिपत्रहरूको पूर्ण रूपमा पालना गरिएको छ। संस्थागत सुशासनलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको र संस्थागत सुशासन सम्बन्धी निर्देशन तथा परिपत्रहरूको पुनरुपले पालना गरिएको छ। बैंकको कारोवारलाई छिटो, छरितो, चुस्त तथा वैज्ञानिक बनाउन तथा अन्य आवश्यक रणनीति तय गर्न एक गैर कार्यकारी संचालकको संयोजकत्वमा जोखिम व्यवस्थापन समिति (RMC) तथा व्यवस्थापन तहमा व्यवस्थापन समिति (CENMAC), सम्पत्ति / दायित्व व्यवस्थापन समिति (ALCO) लगायतका विभिन्न समितिहरू क्रियासिल रहेका छन्।

बैंकको दीर्घकालीन सफलताको निमित्त प्रभावशाली संस्थागत सुशासन अपरिहार्य रहेकोले सञ्चालक समिति तथा व्यवस्थापनले संस्थागत सुशासन सम्बन्धी नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरूद्वारा जारी नीति एवं निर्देशनको पालना गरी छुट्टै संस्थागत सुशासन अनुगमन ईकाइ गठन गरी मासिक रूपमा अनुगमन गर्दै आएको छ। साथै नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशन एवं प्रचलित ऐन, कानून बमोजिम संचालकले पालना गर्नु पर्ने आचरणहरू यस बैंकका संचालकहरूले पालना गर्नुका साथै यस प्रति सञ्चालक समिति पूर्ण प्रतिबद्ध रहेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशन एवं प्रचलित कानूनले तोकेको संस्थागत सुशासन सम्बन्धी अन्य व्यवस्थाहरूको संचालक समितिले पालना गर्नुका साथै बैंकका शेयरधनीहरू प्रति सञ्चालक समिति पूर्ण रूपमा जवाफदेही र उत्तरदायी रहेको छ।

आन्तरिक नियन्त्रण प्रणाली

बैंकिङ व्यवसायमा निहित कर्जा, बजार तथा संचालन लगायतका जोखिमहरूलाई न्यूनिकरण गर्दै ग्राहकवर्गहरूलाई स्तरीय सेवा सुविधा तथा लगानीकर्ताहरूलाई उच्चतम प्रतिफल प्रदान गर्न सबल आन्तरिक नियन्त्रण प्रणाली हुनु पर्नेमा बैंक सदैव प्रतिबद्ध रही आएको छ। बैंकमा पर्याप्त आन्तरिक नियन्त्रण कायम राख्न सञ्चालक समिति, लेखापरीक्षण समिति र व्यवस्थापनले आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारी पुनरावलोकन गर्ने गरेका छन्। बैंकको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य अनुरूप विस्तृत नीति, नियम तथा कार्यविधिहरूका साथै प्रभावकारी ढंगले स्थापित संरचनात्मक ढाँचा एवं सोही बमोजिमको कार्यक्षेत्र र अनुकूल कार्याधिकार प्रत्यायोजनले बैंकको सञ्चालनमा जोखिमहरूलाई न्यूनिकरण गरेको छ।

बजार, कर्जा, सञ्चालन तथा अन्य जोखिम र उक्त जोखिमबाट बैंकलाई पर्न सक्ने अल्पकालिन, दीर्घकालिन तथा दुरगामी असरहरूलाई मध्यनजर गर्दै बैंकको आन्तरिक नियन्त्रण प्रणाली र यसको प्रभावकारीताको समीक्षा सञ्चालक समितिले गर्दै आएको छ। बैंकको वित्तीय उद्देश्य प्राप्तिका लागि जोखिम बहन गर्नुपर्ने आवश्यकतालाई मनन गर्दै जोखिमका अल्पकालिन, दीर्घकालिन प्रभावहरूलाई न्यूनिकरण गर्नेतर्फ संचालक समिति सदैव प्रतिबद्ध रहेको छ। यसका लागि आवश्यक प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली स्थापनार्थ चाहिने कार्यविधिहरू तयार गरी कार्यान्वयन समेत गर्दै आएका छन्। यस्ता कार्यविधिहरूले निरन्तर रूपमा जोखिमको पहिचान, सम्प्रेषण, मूल्याङ्कन तथा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आएका छन्।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यको प्रभावकारी नियन्त्रण एवम् निरोपणका लागि यस बैंकले सम्पत्ति शुद्धीकरण निवारण ऐन, सम्पत्ति शुद्धीकरण निवारण नियमावली, एवं नेपाल राष्ट्र बैंक र वित्तीय जानकारी इकाईले जारी गरेका निर्देशन तथा परिपत्रले तोके बमोजिम आवश्यक नीति, प्रक्रिया र अभ्यासको तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ। साथै सोही नीति तथा कार्यहरूको अनुगमन गर्नका लागि बैंकको केन्द्रिय कार्यालयमा एक अलग्गै AML/CFT Unit खडा गरिएको र प्रत्येक शाखा कार्यालयमा KYC/AML अधिकृत तोकिएको आवश्यक निर्देशन दिई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण सम्बन्धी ऐन तथा निर्देशनको कार्यान्वयन गर्दै आएको छ।

यसका अतिरिक्त बैंकले सम्पत्ति शुद्धीकरणको नियन्त्रण तथा ग्राहकहरूको कारोवार अनुगमनका लागि छुट्टै Software पनि यसै वर्षदेखि संचालन गर्ने योजना रहेको छ। साथै यस सम्बन्धमा बैंकका पदाधिकारी तथा कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा

वित्तीय लगानी निवारण र क्षमता अभिवृद्धिका आवश्यक तालिमहरु आवधिक रुपमा सञ्चालन गरिदै लगिएको छ। यस बैंकका सञ्चालक, बैंक व्यवस्थापन लगायतले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानुन र सो अर्न्तगत बनेका नियम, निर्देशन, आदेश वा नीतिको पूर्ण रुपमा कार्यान्वयन गरेको छ र भविष्यमा पनि परिपालनामा यस बैंक पूर्ण प्रतिबद्ध रहेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility)

बैंकले मुनाफामा मात्र केन्द्रित नभई समाजप्रतिको उत्तरदायित्वलाई समेत ध्यानमा राखी विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै आएको छ। आफ्नो मुनाफाको केही अंश सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यहरुमा खर्च गर्ने बैंकको उद्देश्य अनुरूप विशेष गरी बैंकले शिक्षा, स्वास्थ्य, खेलकूद, वातावरण, लगायत प्राकृतिक प्रकोपबाट पीडितहरुलाई सहयोग गर्दै आएको छ।

समीक्षा अवधिमा बैंकले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न जिल्लाहरुमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनाको निम्ति रु. २१ लाख रुपैयाँ बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग गरेको छ। त्यसै गरी बैंकले देशको सार्वजनिक शिक्षाको विकासका लागि रहेको संस्था टिच फर नेपाललाई रु. ५ लाख बराबर रकमको आर्थिक सहयोग समेत गरेको छ। सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममै बैंकले भोजपुर कोट सेवा समाज र कोट वासीहरुको सक्रियता एवं बैंकको रु. ५ लाख आर्थिक सहायतामा खरिद गरिएको एम्बुलेन्स टेम्केमैयुड गाउँपालिकालाई हस्तान्तरण गरेको छ। बैंकले क्यान्सर काउन्सिल नेपाल सँगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा जनचेतनामुलक कार्यक्रमहरु समेत आयोजना गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै आउने क्रममा रु. ५५ लाख बराबरको विपद् व्यवस्थापनको लागि चाहिने उद्धार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। त्यसै गरी बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि ५१० थानको लकर सहित लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको छ। त्यस्तै बैंकले भ्रूपा जिल्लाको चौतुवारी स्थित पञ्चरत्न माध्यामिक विद्यालयलाई खानेपानीको ट्याङ्कि प्रदान गरी आवश्यक पूर्वाधारसमेत निर्माण गरेको छ। बैंकले वातावरण संरक्षणमा योगदान दिने क्रममा काठमाडौंको बालुवाटार, नक्साल र टोखामा वृक्षारोपण कार्य सम्पन्न गरिसकेको छ।

माछापुच्छ्रे बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनेन्सको सहयोगमा नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लाहरुमा वित्तीय

साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा विजसर्भ (फिनलिटसँगको संयुक्त सहकार्यमा) सँग सम्झौता गरेको छ। यस बाहेक बैंकले देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम पनि सक्रिय रुपमा सञ्चालन गर्दै आएको छ। संस्थागत सामाजिक दायित्व निर्वाह गर्ने तर्फ आगामी दिनहरुमा पनि बैंकले आफ्नो क्षमता अनुसार अझ बढी सशक्त रुपमा कार्यक्रमहरु गर्नेछ, भन्ने कुरामा म विश्वस्त छु।

आ.व. २०७४/७५ मा र चालु आ.व.को हाल सम्म गरिएका संस्थागत सामाजिक उत्तरदायित्वको केही प्रमुख कार्यहरु :

क्र.सं	कार्यहरु	रकम (रु.)
१.	विपद् व्यवस्थापनका उद्धार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण	५,५७६,०२६.८१
२.	विभिन्न जिल्लाहरुमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनाको निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग	२,१११,१११.००
३.	लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण	३,०२१,७७५.७५
४.	पञ्चरत्न माध्यामिक विद्यालय विर्तामोड २, चौतुवारी, भ्रूपा लाई खानेपानीको ट्याङ्कि निर्माण गरी हस्तान्तरण	९४६,७१४.००
५.	देशको सार्वजनिक शिक्षाको विकासमा लागि रहेको संस्था टिच फर नेपाल लाई आर्थिक सहयोग	५००,०००.००
६.	टेम्केमैयुड गाउँपालिकालाई एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग	५००,०००.००
७.	क्यान्सर काउन्सिल नेपालको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम	३७५,०००.००
८.	का.जि.का.म.पा. वडा नं. ४ को मुल सडक बालुवाटार राष्ट्र बैंक चौकको वरपर वृक्षारोपण	३३८,२३५.२९
९.	का.जि.का.म.पा. वडा नं.१ नारायणचौरको माछापुच्छ्रे बैंकको नक्साल शाखाको सडक पेटी साईडमा वृक्षारोपण	३२९,४११.७७
१०.	का.जि.टोखा नगरपालिका, वडा नं. २ स्थित सपनतिर्थ मन्दिर परिसरमा वृक्षारोपण	२००,८८२.३४

लेखापरीक्षकको नियुक्ति

बैंकको उन्नाइसौं वार्षिक साधारण सभाबाट नियुक्त लेखापरीक्षक श्री जी.पी. राजवाहक एण्ड कम्पनी, चाटर्ड एकाउन्टेण्टसले बैंकको हरहिसाबको विस्तृत रूपमा लेखा परीक्षण गरी समयमै प्रतिवेदन उपलब्ध गराईदिनु भएकोमा सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं। चालु आ.व.को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्तिको लागि सभा समक्ष प्रस्ताव गरिनेछ। कम्पनी ऐन, २०६३ को दफा १११ (३) तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ (२) मा भएको व्यवस्था अनुसार नीज लेखापरीक्षक पुनः नियुक्त हुन सक्नु हुनेछ।

सञ्चालक समिति

बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट ३ जना र स्वतन्त्र व्यवसायिक सञ्चालक १ जना गरी कूल ७ जना सञ्चालकहरू रहने व्यवस्था छ भने संस्थापक शेयरधनीहरूको तर्फबाट नियुक्त हुने एक जना सञ्चालकको स्थान रिक्त रहेको हुँदा हाल बैंकको सञ्चालक समितिमा कुल ६ जना सञ्चालकहरू रहनु भएको छ। साथै सर्वसाधारण समूहका शेयरधनीबाट कम्तीमा एक जना महिला सहित ३ जना सञ्चालक रहने व्यवस्थाको लागि यसै साधारण सभामा संशोधन प्रस्ताव पेश गरिएको छ।

बैंकको सञ्चालक समितिको बैठक विद्यमान ऐनको प्रावधान अनुरूप नियमित रूपमा वस्ने गरेको छ। समीक्षा अवधिमा सञ्चालक समितिको कूल २३ वटा बैठक वसेको छ। बैंकको पूँजीकोषको अवस्था, नीतिगत व्यवस्थाहरू, संस्थागत सुशासन, कर्जा, सञ्चालन तथा बजार जोखिम लगायत बैंकले ध्यान दिनुपर्ने आवश्यक सम्पूर्ण क्षेत्रका विषयहरू माथि गम्भीर रूपमा छलफल गर्दै बैंकलाई अझ सफल र सबल बनाउन सञ्चालक समितिले उपयुक्त निर्णयहरू गर्दै आईरहेको छ। आगामी दिनहरूमा पनि सदैव बैंकको हितलाई ध्यानमा राखी आफ्नो भूमिका निर्वाह गर्न बैंकको सञ्चालक समिति प्रतिवद्ध रहेको छ।

लेखापरीक्षण समिति

बैंकको आर्थिक अवस्थाको समीक्षा, लेखा, बजेट तथा आन्तरिक लेखापरीक्षण कार्यविधि, आन्तरिक नियन्त्रण व्यवस्था उपयुक्त भए नभएको र भएमा सोको पालना भए नभएको अनुगमन तथा सुपरिवेक्षण गर्ने, बैंकमा लागू भएको प्रचलित कानून पूर्ण रूपमा पालना भएको छ भनी विश्वस्त हुन बैंकको व्यवस्थापन र सञ्चालनको नियमित व्यवस्थापकीय तथा कार्य सम्पादनको परीक्षण गर्ने, गराउने, लेखापरीक्षण सम्बन्धी परिणाम तथा लेखापरीक्षण योजना र आन्तरिक लेखापरीक्षक तथा वाह्य लेखापरीक्षकले पेश गरेको लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका कैफियतहरू उपर समीक्षा गरी सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन दिने, नेपाल राष्ट्र बैंकबाट निरिक्षण तथा सुपरिवेक्षण गरी

प्रतिवेदनमा औल्याइएका निर्देशन/कैफियतहरूको कार्यान्वयन भए नभएको सम्बन्धमा समीक्षा गर्ने तथा ती विषयहरूको अभिलेख गरी सञ्चालक समितिलाई जानकारी गराउने, बैंकको वार्षिक वित्तीय विवरणहरू सही, यथार्थपरक बनाउन व्यवस्थापनलाई सहयोग गर्ने, बैंकको कामकारवाहीका सम्बन्धमा सञ्चालक समितिलाई आवश्यक सुझाव दिने लगायत कार्य गर्न गैर कार्यकारी सञ्चालक श्री गोपीकृष्ण न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय लेखापरीक्षण समिति रहेको छ। साथै, बैंकको आन्तरिक र वाह्य लेखापरीक्षकले समितिमा सिधै पहुँच राख्न सक्दछन्।

कर्मचारी सेवा तथा सुविधा समिति

बैंकिङ्ग व्यवसाय सेवामुलक हुनुका साथै व्यवस्थित जोखिम लिने व्यवसाय हो। त्यसैले उत्कृष्ट सेवा प्रदान गर्न तथा जोखिमको उचित व्यवस्थापन गर्नका लागि सक्षम र व्यवसायिक जनशक्तिको आवश्यकता पर्दछ। सक्षम जनशक्ति नै बैंकको बलियो आधार भएकोले गुणस्तरीय जनशक्ति आर्कषण गर्ने, जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन व्यवस्थापनका सिद्धान्त र बैंकिङ्ग व्यवसायको प्रभावकारी सञ्चालनका लागि निरन्तर रूपमा व्यवस्थापन पुनरावलोकन र समायोजन गरिरहनु पर्ने हुन्छ।

यस बैंकमा गैर कार्यकारी सञ्चालक श्री राममान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कर्मचारी सेवा तथा सुविधा समिति रहेको छ। जसको प्रमुख उद्देश्य बैंकको जनशक्ति व्यवस्थापन सम्बन्धी नीति तथा मापदण्डहरू तयार गरी सञ्चालक समिति समक्ष पेश गर्ने तथा आवधिक रूपमा यस समितिले गरेका निर्णयहरूको तथा निर्णय बमोजिम भएका कार्यहरूको जानकारी सञ्चालक समिति समक्ष प्रस्तुत गर्ने गर्दछ।

जोखिम व्यवस्थापन समिति

यस समितिका मुख्य उद्देश्य नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशनले यस समितिलाई तोकेको काम, कर्तव्य र उत्तरदायित्व वहन गर्दै बैंकमा अन्तर्निहित तथा भविष्यमा आउन सक्ने विभिन्न जोखिमहरू (कर्जा, बजार, सञ्चालन आदि) को पहिचान, अनुगमन तथा व्यवस्थापन गरी सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गर्ने तथा सो सम्बन्धमा बैंक व्यवस्थापनलाई आवश्यक सुझाव दिनको लागि गैर कार्यकारी सञ्चालक श्री विश्व प्रकाश गौतमको संयोजकत्वमा चार सदस्यीय जोखिम व्यवस्थापन समिति रहेको छ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी समिति

बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४, यस सम्बन्धी नियमावली तथा नेपाल राष्ट्र बैंकले जारी गरेको सम्पत्ति

शुद्धीकरण नियन्त्रणसँग सम्बन्धित निर्देशिकाहरूको पूर्णरूपमा प्रभावकारी परिपालना गर्दै आएको छ। सम्पत्ति शुद्धीकरण रोकथाम गर्न बैंकले प्रभावकारी नीति, नियम र निर्देशिकाहरू तय गरी लागु गरिसकेको छ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी क्षेत्रमा आवश्यक नीति नियम तयार गरी कार्यान्वयन गराउने प्रमुख उद्देश्यका साथ गैर कार्यकारी संचालक श्री जय मुकुन्द खनालको संयोजकत्वमा पाँच सदस्यीय सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी समिति गठन गरिएको छ। साथै सोही नीति तथा कार्यहरूको अनुगमन गर्नका लागि बैंकको केन्द्रिय कार्यालयमा एक अलग्गै AML/CFT Unit खडा गरिएको र प्रत्येक शाखा कार्यालयहरूमा KYC/AML अधिकृत तोकिएको आवश्यक निर्देशन दिई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण सम्बन्धी ऐन तथा निर्देशनको पालना हुँदै आएको छ।

अन्य समितिहरू

नेपाल राष्ट्र बैंकको निर्देशन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम गठन भएका उल्लेखित समितिहरूका अतिरिक्त संचालक समितिले कुनै खास प्रयोजनका लागि अत्यावश्यक भएमा त्यस्तो कार्य सम्पादनका लागि निश्चित समय तोकिएको गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा अन्य समिति/उप-समिति गठन गर्ने गरेको छ।

सूचना व्यवस्था

बैंकले सबै शेयरधनी तथा सरोकारवाला (Stake Holders) हरूसंगको सूचना आदान प्रदानलाई उच्च प्राथमिकता दिएको छ। यसै सन्दर्भमा बैंकले वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन लगायत अन्य बैंकको प्रगति विवरणहरू तथा बैंकले प्रदान गर्ने विभिन्न सेवाहरूको जानकारी विभिन्न सञ्चार माध्यम एवं बैंकको वेबसाइट www.machbank.com मार्फत गराउने गरेको छ।

बैंकमा समय समयमा लगानीकर्ता तथा व्यक्तिगत रूपमा सिर्जना हुन आएका विभिन्न जिज्ञासाहरूको उचित निष्कर्ष निकाल्ने उपयुक्त र महत्वपूर्ण थलो वार्षिक साधारण सभा भएकोले सबै शेयरधनी महानुभावहरूलाई सभामा सहभागी भई बैंकको प्रगतिमा छलफल गर्न प्रोत्साहित गरेका छौं।

गुनासो र सुनुवाई

बैंकका सेवाग्राहीलाई पर्ने असुविधा तथा सर्वसाधारणको गुनासो सुनुवाई तथा सूचनाको लागि बैंकले डेस्क स्थापना गरी गुनासो सुन्ने अधिकारी समेत तोकेको छ। बैंकले सेवाग्राहीहरूको गुनासो सुनुवाईका लागि टोलफ्री नम्बरको व्यवस्था गर्नुका साथै ग्राहकको गुनासो सुनुवाई तथा सूचनाका लागि आफ्नो वेबसाइटमा अनलाईन पोर्टलको समेत व्यवस्था गरेको छ। यस बैंकको आ.व. २०७४/७५ मा ग्राहकबाट प्राप्त भएको गुनासो ९० वटा रहेकोमा ९० वटै गुनासो सुनुवाई भएका छन्।

पूँजी वृद्धि योजना

२०७५ आषाढ मसान्तसम्म बैंकको कुल चूक्ता पूँजी रु. ८,०५,५६,९३,०००.०० रहेको छ। बैंकको आफ्नो पञ्च वर्षीय रणनीतिक योजना अनुसार पूँजी वृद्धि गर्ने योजना रहेको छ। यसका साथै बैंकले पूँजी तथा व्यवसाय वृद्धि गर्ने सम्बन्धमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरू) सँग मर्जर/एक्विजिसनको सम्भावनाका सम्बन्धमा समेत छलफलको कार्यलाई निरन्तरता दिएको छ।

धन्यवाद ज्ञापन

यस बैंक प्रति निरन्तर रूपमा विश्वास गरी सौहार्दपूर्ण वातावरणमा कारोवार गर्दै आउनु भएका हाम्रा आदरणीय सम्पूर्ण ग्राहकवर्गहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं। ग्राहक महानुभावहरूबाट बैंकलाई प्राप्त हुँदै आएको सकृय सहयोगको उच्च मूल्याङ्कन गर्दै आउँदा दिनहरूमा आफ्ना ग्राहकवर्गहरूलाई थप स्तरीय सेवा प्रदान गर्न हामी कटिबद्ध रहेका छौं।

बैंक सञ्चालनका लागि आदरणीय शेयरधनी महानुभावहरूले हामीलाई सुम्पनु भएको गहनतम अभिभारालाई इमान्दारीपूर्वक वहन गर्न कटिबद्ध रहेको व्यहोरा अवगत गराउँदै यस बैंकको उन्नति र प्रगतिको लागि शेयरधनीहरूबाट प्राप्त निरन्तर सहयोग, समर्थन र प्रेरणा प्रति कृतज्ञता व्यक्त गर्दै यहाँहरूबाट निरन्तर सहयोग र सद्भाव पाउने विश्वास सहित बैंकको चौतर्फी प्रगतिका निम्ति प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छौं। बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा सम्बृद्धिका लागि अभिभावकको रूपमा निरन्तर मार्गदर्शन तथा सदा साथ दिनुहुने आदरणीय शेयरधनी महानुभावहरू तथा नियमनकारी निकायहरू नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुऱ्याउँदै आउनु भएका हाम्रा अन्य सहयोगी सम्पूर्ण निकाय तथा महानुभावहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै भविष्यमा पनि यसै गरी यहाँहरूको साथ पाईरहने विश्वास लिएका छौं।

अन्त्यमा, बैंकको हितको लागि निरन्तर क्रियाशील भई ग्राहकवर्गको सेवामा संलग्न सम्पूर्ण कर्मचारीहरूले यस बैंकको प्रगति हासिल गर्नको लागि गरेको मेहनत र लगनशिलताको लागि विशेष धन्यवाद प्रकट गर्न चाहन्छौं। साथै वाह्य लेखापरीक्षक एवं सम्पूर्ण शुभेच्छुकहरूलाई यस अवसरमा हार्दिक धन्यवाद दिन चाहन्छौं।

धन्यवाद।

संचालक समितिको तर्फबाट,
रोशन के.सी.
अध्यक्ष

मिति : २०७५ साल पौष २० गते



धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १६ को उपनियम (१) सँग सम्बद्ध थप विवरणहरू :

१. कानूनी कारवाही सम्बन्धी विवरण :

देहायअनुसारको मुद्दा दायर भएको भए, मुद्दा दायर भएको मिति, विषय, मुद्दा दायर भएको संस्थापक वा सञ्चालकको नाम र सम्भाव्य कानूनी उपचार सम्बन्धी विवरण समावेश गरिनु पर्ने :

(क) त्रैमासिक अवधिमा बैंकले वा बैंक विरुद्ध कुनै मुद्दा दायर भएको भए : बैंकिङ्ग व्यवसाय गर्ने संस्था भएकोले कर्जा कारोवारको सिलसिलामा दायर भएका मुद्दा वाहेक अन्य कुनै उल्लेखनीय मुद्दा नरहेको ।

(ख) संगठित संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्ध प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए : यस सम्बन्धमा बैंकलाई कुनै जानकारी प्राप्त नभएको ।

(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए : यस सम्बन्धमा बैंकलाई कुनै जानकारी प्राप्त नभएको ।

२. बैंकको शेयर कारोवार सम्बन्धी विश्लेषण :

(क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा : दोश्रो बजारमा हुने शेयर कारोवारको मूल्य माग र आपूर्तिको सिद्धान्त तथा देशको समग्र आर्थिक स्थितिमा आधारित हुने भएकोले बैंकको धारणा यस सम्बन्धमा तटस्थ रहेको छ ।

(ख) गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा बैंकको शेयरको अधिकतम, न्युनतम र अन्तिम मूल्यका साथै कुल कारोवार शेयर संख्या तथा कारोवार संख्या : यस अवधिको शेयरको अधिकतम, न्युनतम, अन्तिम मूल्य, कारोवार भएको कुल दिन तथा कारोवार संख्याको विवरण देहाय बमोजिम रहेको छ ।

विवरण	आश्विन मसान्त, २०७४	पौष मसान्त, २०७४	चैत्र मसान्त, २०७४	आषाढ मसान्त, २०७५
अधिकतम मूल्य	३८१	३३५	२७५	२७१
न्युनतम मूल्य	३०६	२६५	२०१	२०४
अन्तिम मूल्य	३२९	२७३	२२६	२०९
शेयर कारोवार भएको कुल दिन	५६	५७	५६	६३
कारोवार संख्या	३२४६	३४४४	३०६८	२९१८
कुल कारोवार शेयर संख्या	७३३,४८४	८३२,५७२	७४७,४९२	७९९,४१८

३. समस्या तथा चुनौती :

संगठित संस्थाले बहन गर्नु परेको समस्या तथा चुनौती स्पष्ट रूपमा उल्लेख गर्नु पर्ने र उक्त समस्या तथा चुनौतीलाई संगठित संस्थाको आन्तरिक र बाह्य भनी वर्गीकरण गरी त्यस्तो समस्या तथा चुनौती समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीति सम्बन्धी विवरण :

(क) आन्तरिक समस्या तथा चुनौती :

- बैंकको आधारभूत संरचना एवं प्राविधिक विकासमा हुन सक्ने खर्च र त्यसको व्यवस्थापनमा हुन सक्ने जोखिम ।
- बढ्दो निक्षेप संकलनको प्रतिस्पर्धा र सोको उचित लगानी एवं व्यवस्थामा हुन सक्ने जोखिम ।
- शाखा विस्तार तथा मुद्रास्फितिको कारणले संचालन खर्चमा हुने वृद्धि ।
- शाखा विस्तार तथा नयाँ सेवा शुरु गर्नको लागि आवश्यक दक्ष जनशक्तिको अभाव ।
- कार्यरत दक्ष कर्मचारीहरूको कमी एवं दक्ष कर्मचारीले बैंक छोडदा हुन सक्ने जोखिम ।

- सम्पत्ति शुद्धीकरण निवारणसँग गाँसिने बैंकका आन्तरिक नियम र नियन्त्रण प्रक्रियामा निहित जोखिम ।
- बैंकबाट प्रदान गरिने दीर्घकालिन, मध्यकालिन, चालु पूँजी जस्ता कोषमा आधारित कर्जा तथा प्रतितपत्र, जमानत पत्र जारी गर्ने जस्ता गैर कोषमा आधारित सेवाहरू उपलब्ध गराउँदा हुन सक्ने सम्भावित जोखिमहरू ।
- निक्षेप तथा कर्जा लगानी व्याज दरमा हुने परिवर्तनबाट असर पर्ने जोखिमहरू ।
- बैंकले गर्ने लगानीमा हुनसक्ने बजार मूल्यमा आउने परिवर्तनले हुन सक्ने जोखिम ।
- समयमा कर्जा असुली नभै उत्पन्न हुने आर्थिक जोखिमहरू ।
- बैंकले प्रयोगमा ल्याएको Globus Banking Software मा प्राविधिक गडबडीले हुन सक्ने जोखिम ।

(ख) बाह्य समस्या तथा चुनौती :

- नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारले जारी गर्ने नीति, निर्देशन तथा कानूनहरूमा हुने परिवर्तनले उत्पन्न हुन सक्ने सम्भावित जोखिमहरू ।
- सिमित लगानी क्षेत्रमा भएको प्रतिस्पर्धा ।
- विदेशी विनिमय कारोवार गर्दा विनिमय दरमा हुने परिवर्तनबाट हुन सक्ने जोखिमहरू ।
- प्राविधिक परिवर्तन अनुरूप बैंकको गतिशिल परिवर्तन हुन नसक्ने जोखिम ।
- लगानी मैत्री वातावरणको अभाव ।
- देशको अस्थिर राजनैतिक स्थितिका कारण हुन सक्ने जोखिमहरू ।
- देशको आर्थिक अवस्थामा आउने उतार चढावबाट उत्पन्न हुन सक्ने जोखिमहरू ।
- तरलता अभावले बैंकिङ प्रणालीमा पर्न सक्ने Systemic Risk ।

(ग) रणनीति :

- ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गर्न भिन्न एवं विविध प्रकारका सेवाहरू उपलब्ध गराइएको ।
- उत्कृष्ट एवं गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न कार्य अधि बढाइएको ।
- विभिन्न स्थानका ग्राहकलाई मध्यनजर गर्दै शाखा विस्तार, शाखा रहित बैंकिङ एवं POS terminals को थालनी गरिएको ।
- इन्टरनेट, मोबाइल बैंकिङ, विप्रेषण, बैंकासुरेन्स जस्ता सेवालाई थप गुणस्तरीय गरिएको ।
- सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिई वित्तीय साक्षरता कार्यक्रममा विशेष जोड दिइएको ।
- ग्रामीण क्षेत्रलाई लक्षित गरी गाउँपालिका एवं नगरपालिकामा शाखा विस्तार गरी सेवा प्रदान गरिएको ।
- लागत कटौती तथा लागत नियन्त्रणका उपायहरू अवलम्बन गरिएको ।
- कर्जा लगानी प्रदान गर्दा आवश्यक अध्ययन गर्ने गरिएको ।
- बैंकको नीति नियम तथा आन्तरिक नियन्त्रण प्रणाली चुस्त दुरुस्त राखिएको ।
- भविष्यमा हुन सक्ने जोखिमबाट बच्न कर्मचारीहरूलाई आवश्यक तालिम दिने गरिएको ।
- बैंकको Banking Software मा हुन सक्ने प्राविधिक गडबडीबाट बच्न आवश्यक Back-up राख्ने गरिएको ।
- कर्जा तथा सापट र लगानी खराब भई हुन सक्ने जोखिमबाट बच्नका लागि आवश्यक जोखिम कोषको व्यवस्था गरिएको ।
- विनिमय दरमा हुने परिवर्तनबाट हुन सक्ने जोखिमबाट बच्नका लागि आवश्यक सटही घटवढ कोषको व्यवस्था गरिएको ।
- बैंकको संगठनात्मक संरचनामा परिवर्तन गरी, केही मुख्य कर्मचारीले छोड्दा पनि बैंकलाई नियमित रूपमा सेवा प्रदान गर्न सक्षम बनाइएको ।

कम्पनी ऐन, २०६३ को दफा १०८ अनुसारको थप जानकारी

१. प्रतिवेदन तयार भएको मिति सम्म चालु आर्थिक वर्षको उपलब्धि र भविष्यमा गर्नु पर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा यस आर्थिक वर्षको पहिलो ३ महिना सम्म बैंकको कारोवार स्थिति निम्न बमोजिम भएको अवगत गराउँदछु ।

(रकम रु. करोडमा)

सि.नं.	शीर्षक	३०/०६/२०७९
१.	निक्षेप	७,७९८.८४
२.	लगानी	१,०८०.२१
३.	कर्जा तथा सापटी	७,१८०.५६
४.	खुद मुनाफा	३७.३०

बैंकको उन्नतिको लागि भविष्यमा गर्नु पर्ने कामको सम्बन्धमा सञ्चालक समितिको धारणाको संक्षिप्त विवरण निम्नानुसार रहेको छ :

- बैंकको ग्राहकसम्मको पहुँच बढाउन शाखा सञ्जाल एवं ATM network विस्तार गर्दै लैजाने ।
- विप्रेषण सेवालाई प्रभावकारी बनाउन थप रेमिट्यान्स एजेन्सीहरूसँग सहकार्य बढाउँदै लैजाने ।
- निक्षेप संकलन तर्फ संस्थागत निक्षेपको साथ साथै सर्वसाधारण जनताको निक्षेप आकर्षण वृद्धि गरी दिगो निक्षेप परिचालन गर्ने ।
- नयाँ बचत निक्षेप योजनाहरू लागू गर्दै बैंकको निक्षेप संरचनामा बचत निक्षेपको अनुपात बढाउने ।
- कर्जा तथा लगानीको गुणस्तर नघटाई कर्जा लगानी रकम बढाउने ।
- कर्जाको नयाँ योजना लागू गर्ने ।
- परिवर्तित संस्थागत स्वरूपलाई प्रभावकारी रूपले लागू गर्ने ।
- बैंकको कारोवारसँग सम्बन्धित विविध जोखिम न्यूनिकरण गर्नको लागि आवश्यक पूर्व सतर्कताहरू अपनाउने ।

२. बैंकको औद्योगिक तथा व्यवसायीक सम्बन्ध

बैंकले आफ्नो कारोवारसँग सम्बन्धित ग्राहकहरू, व्यवसायीक एवं औद्योगिक प्रतिष्ठान, संघ संस्थाहरू तथा विभिन्न निकायहरूसँग सुमधुर तथा व्यवसायीक सम्बन्ध कायम गर्दै आएको छ । यो बैंक नेपाल बैंकर्स एसोशियसन, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर्स अफ कमर्स, पोखरा उद्योग बाणिज्य महासंघको सदस्य रहेको छ ।

बैंकको औद्योगिक, व्यवसायीक एवं सामाजिक सम्बन्धहरू आगामी दिनमा अझै विस्तार गर्दै लाने र यसलाई आफ्नो हित प्रवर्द्धन र कारोवार विस्तारको लागि समेत उपयोग गरिनेछ । बैंकको अन्तर्राष्ट्रिय बैंकिंग सम्बन्ध बैंकको SCB- New York (USD), SCB-Frankfurt (EURO), SCB-London (GBP), SCB Calcutta (INR), Mashreq Bank-Dubai (USD), Mashreq Bank-Dubai (AED), ICICI Bank- Mumbai (INR), ICICI Bank - Hongkong, Western Union Bank- Austria (USD), IBK South Korea (USD), Reserve Bank of India (INR) जस्ता ख्यातिप्राप्त अन्तर्राष्ट्रिय बैंकहरूसँग एजेन्सी खाता रहेको छ ।

३. कारोवारलाई असर पार्ने मुख्य कुराहरू

बैंकको कारोवारलाई असर पार्ने मुख्य कुराहरू निम्न बमोजिम रहेका छन् :

- देशको परिवर्तित राजनैतिक परिवेशको कारणले आर्थिक सामाजिक क्षेत्रमा पर्ने सक्ने असरहरू ।
- बैंकिङ नीति नियममा समय समयमा हुने परिवर्तनको कारणबाट श्रृजना हुने संभावित जोखिमहरू ।
- पूँजी बजार तथा घरजग्गाको मूल्यमा आउन सक्ने उतार चढावबाट हुन सक्ने जोखिमहरू ।
- वित्तीय सेवा प्रदायकहरूको संख्यामा हुने वृद्धिबाट श्रृजित प्रतिस्पर्धात्मक वातावरणबाट सृजना हुने सम्भावित जोखिमहरू ।
- निक्षेप संकलन, लगानी, तथा कर्जा सापटीको दायरा सांघुरिएर उत्पन्न हुन सक्ने जोखिमहरू ।
- गैरकोषमा आधारित सेवाहरू प्रदान गर्दा हुनसक्ने संभावित जोखिमहरू ।

४. लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सो उपर सञ्चालक समितिको प्रतिक्रिया

बैंकको सामान्य कारोवारको सिलसिलामा देखिएका सामान्य टिप्पणी बाहेक खास प्रतिकूल टिप्पणी लेखापरीक्षण प्रतिवेदनमा छैन । लेखापरीक्षण प्रतिवेदनमा उल्लेखित सुझावहरूलाई तदारुकताका साथ बैंकमा कार्यान्वयन गरिने छ ।

५. लाभांश बाँडफाँड गर्न सिफारिस गरिएको रकम

बैंकले शेयरधनीहरूको हित र बैंकको पूँजी पर्याप्तता अनुपातलाई सन्तुलित राखी यस आर्थिक वर्षको लागि बैंकको शेयरधनीहरूलाई लाभांश वितरण गर्न योग्य रकमबाट रु. ८०,५५,६९,३००.०० (अर्थात् बैंकको हालको चुक्ता पूँजीको १० प्रतिशत) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

६. जफत गरिएको शेयर संख्या

समीक्षा अवधिमा बैंकले कुनै शेयर जफत गरेको छैन ।

७. बैंक र यसको सहायक कम्पनीको कारोवारको प्रगत

बैंकको एक सहायक कम्पनी (माछापुच्छ्रे क्यापिटल लि.) रहेको तर सहायक कम्पनी संचालनमा आउन बाँकी रहेको हुँदा कारोवार नरहेको ।

८. बैंकका आधारभूत शेयरधनीहरूले बैंकलाई उपलब्ध गराएको जानकारी :

आधारभूत शेयरधनीहरूले समीक्षा अवधिमा बैंकलाई कुनै व्यहोरा जानकारी गराएको छैन ।

९. समीक्षा वर्षमा बैंकका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयर र बैंकको शेयर कारोवारमा निजहरू संलग्न भएको भए सो सम्बन्धमा निजहरूबाट बैंकले प्राप्त गरेको जानकारी

बैंकका सञ्चालक तथा पदाधिकारीहरूले समीक्षा वर्षमा कुनै शेयर खरिद गरेको छैन र बैंकको सञ्चालक तथा पदाधिकारीहरू समीक्षा अवधिमा बैंकको शेयर कारोवारमा संलग्न भएको कुनै जानकारी प्राप्त भएको छैन ।

१०. बैंकसंग सम्बन्धित सम्भौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थको सम्बन्धी जानकारी :

यस्तो कुनै जानकारी बैंकलाई प्राप्त भएको छैन ।

११. बैंकले आफ्नो शेयर आफैले खरिद गरेको विवरण

बैंकले आफ्नो शेयर आफैले खरिद गरेको छैन ।

१२. कूल व्यवस्थापन खर्चको विवरण

आर्थिक वर्ष २०७४/७५ मा यस बैंकको कूल व्यवस्थापन खर्च देहाय बमोजिम रहेको जानकारी गराउदछौं ।

(रकम रु. करोडमा)

क्र.सं.	व्यवस्थापन खर्चको विवरण	रकम
१.	कर्मचारी खर्च	८७.४६
२.	कार्यालय सञ्चालन खर्च	४१.९५
३.	कूल व्यवस्थापन खर्च	१२९.४१

१३. लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारवाहीको विवरण र सो समितिले कुनै सुझाव दिएको भए सोको विवरण

(१) लेखा परीक्षण समिति :

श्री गोपीकृष्ण न्यौपाने, सञ्चालक - संयोजक

श्री ओमेशलाल श्रेष्ठ, सञ्चालक - सदस्य

आन्तरिक लेखा परीक्षण विभाग प्रमुख - सदस्य सचिव

(२) लेखापरीक्षण समितिका सदस्यलाई बैठक भत्ता बाहेक अन्य कुनै पारिश्रमिक/सुविधा प्रदान गर्ने गरिएको छैन । सदस्य सचिव बाहेक अध्यक्ष र सदस्यलाई प्रति बैठक भत्ता रु. ८,०००/- प्रदान गरिएको छ ।

(३) समीक्षा अवधिमा लेखा परीक्षण समितिको १५ वटा बैठक बसेको थियो ।

१४. सञ्चालक, कार्यकारी प्रमुख, बैंकका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले बैंकलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा नभएको ।

१५. सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम सञ्चालकहरूलाई पारिश्रमिकको व्यवस्था गरिएको छैन । सञ्चालक समितिको बैठकमा भाग लिएर वापत प्रति बैठक अध्यक्षलाई रु. १०,०००/- र सञ्चालकलाई रु. ८,०००/- भत्ता उपलब्ध गराइएको छ । यस बाहेक प्रति महिना पत्रपत्रिका, मोबाइल तथा इन्टरनेट खर्च वापत रु. १०,०००/- उपलब्ध गराउने व्यवस्था रहेको छ । साथै रु. ५० लाख बराबरको दुर्घटना बीमा गरिएको छ । बैंकको कामको सिलसिलामा भ्रमण गर्नु पर्दा लाग्ने खर्च, दैनिक भ्रमण भत्ता आदि बैंकको नियमावली तथा वैदेशिक भ्रमण विदेश भ्रमण सम्बन्धी कार्यविधि बमोजिम हुनेछ । प्रमुख कार्यकारी अधिकृत तथा मुख्य पदाधिकारीहरूको पारिश्रमिक, भत्ता तथा सुविधा निम्न बमोजिम रहेको छ ।

सि.नं.	पद	उपलब्ध गराईएको पारिश्रमिक, भत्ता तथा सुविधा (रु.लाखमा)
१.	प्रमुख कार्यकारी अधिकृत*	९२.२१
२.	नायव महाप्रबन्धक तथा प्रबन्धकहरु	५०८.२१

*प्रमुख कार्यकारी अधिकृतलाई भुक्तान गरिएको पारिश्रमिक, भत्ता तथा सुविधामा पूर्व प्रमुख कार्यकारी अधिकृतलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सञ्चित विदा वापतको (Retirement Payment) रकम समेत समावेश भएको छ। प्रमुख कार्यकारी अधिकृत लगायत सबै कर्मचारीहरुलाई बोनस ऐन बमोजिम बोनस प्रदान गर्ने गरिएको छ। बैंकको स्वीकृत नियमानुसार कर्मचारीहरुलाई उपलब्ध गराईएको सवारी साधनको बीमा प्रिमियम र कर्मचारीको दुर्घटना तथा औषधोपचार खर्चको बीमा प्रिमियम बैंकले व्यहोर्दै आएको छ।

१६. शेयरधनीहरुले बुझिलिन बाँकी रहेको लाभांशको रकम

श्री कम्पनी रजिष्ट्रारको कार्यालयको च.नं ३१९७५ मिति २०७४।११।२८ को निर्देशन पत्र बमोजिम विगत ५ वर्ष भन्दा अघिदेखि शेयरधनीहरुले बुझिलिन बाँकी रहेको लाभांश रकम लगानीकर्ता संरक्षण कोष, कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा मिति २०७५।१०।२५ मा जम्मा गरिएको छ।

क्र.स.	संस्थाको नाम	लाभांश वितरण वर्ष	दावी हुन नआएको लाभांश रकम
१	तत्कालिन स्टेण्डर्ड फाईनान्स लिमिटेड	२०६१/६२	रु. १९,९५०/-
२	माछापुच्छ्रे बैंक लिमिटेड	२०६२/२०६३	रु. ३३,२८०/-
३	तत्कालिन स्टेण्डर्ड फाईनान्स लिमिटेड	२०६६/६७	रु. २,८७,२९८/४१
		जम्मा	रु. ३,४०,४४८/४१

१७. कम्पनी ऐन, २०६३ को दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण

१. बैंकलाई आवश्यक पर्ने आफ्नो सम्पत्तिहरुको (घर, जग्गा, परिवहन, कार्यालय सामान, पूँजीगत निर्माण, लिजहोल्ड सम्पत्ति) खरिद तथा बिक्रीको विवरण संलग्न वासलातको अनुसूची-४.१३, ४.१४ बमोजिम छ।

२. सम्पत्ति खरिद तथा बिक्री गर्दा प्रचलित बजार मूल्यको आधारमा गरिएको छ। सम्पत्ति बिक्रीबाट भएको आम्दानीलाई संलग्न नाफा नोक्सान विवरणको अनुसूची-४.३४ मा उल्लेख गरिएको छ।

१८. कम्पनी ऐन, २०६३ तथा प्रचलित कानून बमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुराहरु यसै प्रतिवेदन तथा वित्तीय विवरणमा उचित ठाउँहरुमा खुलाईएको।

INDEPENDENT AUDITORS' REPORT TO THE SHAREHOLDERS OF MACHHAPUCHCHHRE BANK LIMITED

Report on the Financial Statements

We have audited the accompanying financial statements of **Machhapuchchhre Bank Limited** (*hereinafter referred to as 'the Bank'*), that comprises of Statement of Financial Position as at July 16, 2018 (*Ashadh 32, 2075*) and the related Statement of Profit or Loss, Statement of Other Comprehensive Income, Statement of Cash Flows and Statement of Changes in Equity for the year then ended.

Management's Responsibility

The preparation & fair presentation of these financial statements as per the requirement of Nepal Financial Reporting Standards (NFRS) are the responsibility of the bank's management.

Auditor's Responsibility

Our responsibility is to express an opinion on these financial statements based on our audit.

We conducted our audit in accordance with Nepal Standards of Auditing and relevant practices. Those standards and practices require that we plan and perform the audit to obtain reasonable assurance about whether the financial statements are free of material misstatement. An audit includes examination on a *test basis*, evidence supporting the amounts and disclosures in the financial statements. An audit also includes assessing the accounting principles used and significant estimates made by the management, as well as evaluating the overall financial statement presentation. We believe that our audit provides a reasonable basis for our opinion.

Report on the requirements of NRB Directives; Company Act, 2063 & BAFIA, 2073

Based on our examination of the financial statements as aforesaid, we report that:

1. We have obtained all the information and explanations required for the purpose of our audit.
2. The Statements of Financial Position, Profit or Loss, Other Comprehensive Income, Cash Flows, Changes in Equity and the Schedules thereto are presented in conformity with the formats prescribed by Nepal Rastra Bank in line with NFRS and are in agreement with the books of accounts maintained by the Bank.
3. The accounts and records of the Bank have been maintained as required by law and practice.
4. Returns received from the branch offices of the Bank were adequate for the purpose of our audit though the statements are independently not audited.


5. The capital fund, risk bearing fund and the provisions for possible impairment of assets of the bank are adequate considering the Directives issued by Nepal Rastra Bank.
6. To the best of our information and according to the explanation given to us and from our examination of the books of accounts of the Bank, we have not come across any case where the Board or Directors or any office bearer of the Bank have acted contrary to the provisions of law, or committed any misappropriation or caused any loss or damage to the Bank and violated Directives issued by Nepal Rastra Bank or acted in a manner, as would jeopardize the interest and security of the Bank, its shareholders and its depositors.
7. The business of the Bank has been conducted satisfactorily and operated within its jurisdiction and has been functioning as per NRB Directives.

Opinion

8. In our opinion and to the best of our information and according to the explanation given to us, the said financial statements read together with the Significant Accounting Policies and Notes to Financial Statements, give a true and fair view, in all material respects -

- ~ in case of Statement of Financial Position, of the state of affairs of the Bank as at July 16, 2018 (*Ashadh 32, 2075*),
- ~ in case of Statement of Profit or Loss Account and Other Comprehensive Income, of the operating results of the Bank for the year ended on that date, and
- ~ in case of Statement of Cash Flows and Changes in Equity, the cash flows and changes in equity of the Bank for the year ended on that date,

in accordance with Nepal Financial Reporting Standards so far as applicable in compliance with the prevailing laws and comply with the directives from Nepal Rastra Bank, Banks and Financial Institutions Act, 2073 and Company Act, 2063.

CA. Gopal P. Rajbahak
Senior Partner
G.P. Rajbahak & Co.
Chartered Accountants
Place: Kathmandu
Date: November 21, 2018

वित्तीय अवस्थाको विवरण

आषाढ मसान्त २०७५ (१६ जुलाई २०१८)

	नोट	आषाढ मसान्त २०७५	पुनर्लेखन	
			आषाढ मसान्त २०७४	श्रावण १, २०७३
सम्पत्ति				
नगद तथा नगद समान	४.१	२,३६४,१९०,९६०	५,५०१,१५१,२४३	४,२८९,३०६,४५२
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	४.२	७,०९६,६०७,८१८	५,४६१,४३९,३३४	३,८०८,०२८,९३९
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात (Placements)	४.३	१,३९५,३०३,९६५	७२,५३७,४१६	१,१४६,३८१,०४४
डेरिभेटिभ वित्तीय उपकरण	४.४	-	२३,१५८,०००	१९,५३७,६०१
अन्य व्यापारिक सम्पत्ति	४.५	२५२,०५८,७०४	८०,२४७,६६३	६३,२१२,०२७
कर्जा तथा सापटी - बैंक तथा वित्तीय संस्थालाई	४.६	१,७९८,३८७,५८५	१,६९४,२४७,९९८	१,३१६,०२१,६७४
कर्जा तथा सापटी- ग्राहकलाई	४.७	६२,४१७,२१७,५६८	४९,९५८,७२५,०४५	४२,७४५,१०२,२१८
धितोपत्रमा लगानी	४.८	७,७३२,१३४,१६९	४,८२४,०९५,०२३	४,८०३,१२३,७४५
यस वर्षको आयकर सम्पत्ति	४.९	२००,३७१,७७३	२६०,६६१,१८३	२३७,२९२,९१२
सहायक कम्पनीमा लगानी	४.१०	-	-	-
सहयोगी कम्पनीमा लगानी	४.११	-	-	-
लगानी सम्पत्तिहरू	४.१२	२४,८७०,८२४	२४,८७०,८२४	११९,५१९,५४५
सम्पत्ति तथा उपकरण	४.१३	८७७,९८३,८१२	६९७,३८९,६७७	७१४,५८४,५३६
ख्याति तथा अमुर्त सम्पत्ति	४.१४	४५,४३९,२३०	४३,५९१,७७९	४४,३६८,१०१
स्थगन कर सम्पत्ति	४.१५	-	-	-
अन्य सम्पत्ति	४.१६	५८३,०८१,४०६	४८५,४३४,९९६	३८६,७२९,१२०
कूल सम्पत्ति		८४,७८७,६४७,८१४	६९,१२७,५५०,१८१	५९,६९३,२०७,९१४
दायित्व				
बैंक तथा वित्तीय संस्थालाई तिन बाँकी	४.१७	१,३३२,३४७,०००	१,३०२,२२०,४७४	२,८८२,८९३,०००
नेपाल राष्ट्र बैंकलाई तिन बाँकी	४.१८	६३७,८०२,४८४	१६०,७०३,२६३	१,२२०,०००,०००
डेरिभेटिभ वित्तीय उपकरण	४.१९	११६,४००	-	-
ग्राहकबाट निक्षेप	४.२०	७१,१४२,३७२,६४१	५७,४२६,८५६,२०७	४९,४२३,२७५,२७०
तिन बाँकी कर्जा तथा सापटी	४.२१	-	-	-
यस वर्षको आयकर दायित्व	४.२२	-	-	-
व्यवस्था	४.२२	७३९,६२७	८३५,२०५	-
स्थगन कर दायित्व	४.१५	१४,२१९,६०१	२५,५१३,५२८	२२,६६२,६३३
अन्य दायित्व	४.२३	१,३०३,१७८,२७५	१,१०१,२१५,३८८	६०७,२४८,६८७
जारी गरिएको ऋण पत्र	४.२४	-	-	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	४.२५	-	-	-
कूल दायित्व		७४,४३०,७७६,०२८	५९,९१७,३४४,०६५	५४,१५६,०७९,५९०
इक्विटी				
शेयर पूँजी	४.२६	८,०५५,६९३,०००	७,०५१,४५६,१००	३,८६४,५४०,०००
शेयर प्रिमियम		३०,८८१,७६५	-	-
संचित मुनाफा		८०७,७५९,१६८	१,२२८,८७४,२९५	१,०००,९५५,७९२
जगेडाहरू	४.२७	१,४६२,५३७,८५३	९२९,८७५,७२१	६७१,६३२,५३२
शेयर धनीहरूलाई बाँडफाँड योग्य कूल इक्विटी		१०,३५६,८७१,७८६	९,२१०,२०६,११६	५,५३७,१२८,३२४
गैर नियन्त्रित स्वार्थ (Non-Controlling Interest)		-	-	-
कूल इक्विटी		१०,३५६,८७१,७८६	९,२१०,२०६,११६	५,५३७,१२८,३२४
कूल दायित्व र इक्विटी		८४,७८७,६४७,८१४	६९,१२७,५५०,१८१	५९,६९३,२०७,९१४
संभावित दायित्व र प्रतिबद्धता				
प्रति शेयर खुद सम्पत्ति	४.२८	१२८.५७	१३०.६१	१४३.२८

सुभाष जमरकट्टेल
प्रमुख वित्त अधिकृतसुमन शर्मा
प्रमुख कार्यकारी अधिकृतरोशन के.सी.
अध्यक्षगोपिकृष्ण न्यौपाने
संचालकजय मुकुन्द खनाल
संचालकराममान श्रेष्ठ
संचालकविश्व प्रकाश गौतम
संचालकओमेश लाल श्रेष्ठ
संचालक

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

मिति : मंसिर ५, २०७५
स्थान : काठमाण्डौ, नेपालगोपाल प्र. राजवाहक
वरिष्ठ साभेदार
जि. पी. राजवाहक एण्ड कं.
चार्टर्ड एकाउण्टेण्ट्स

नाफा नोक्सान वितरण

साउन १, २०७४ देखि ३२ आषाढ २०७५ सम्म (१६ जुलाई २०१७ देखि १६ जुलाई २०१८ सम्म)

	नोट	यस वर्ष	गत वर्ष
व्याज आम्दानी	४.२९	७,७६६,३५५,७७०	५,१५३,०२४,३४७
व्याज खर्च	४.३०	५,०२६,५५६,६४८	२,७९१,०३५,२७६
खुद व्याज आम्दानी		२,७३९,७९९,१२२	२,३६१,९८९,०७१
शुल्क तथा कमिशन आम्दानी	४.३१	४९१,०६८,८१८	४५०,८४४,६३२
शुल्क तथा कमिशन खर्च	४.३२	५१,५६८,९३२	४६,४७३,१९५
खुद शुल्क तथा कमिशन आम्दानी		४३९,४९९,८८६	४०४,३७१,४३७
खुद व्याज, शुल्क तथा कमिशन आम्दानी		३,१७९,२९९,००८	२,७६६,३६०,५०८
खुद व्यापारिक आम्दानी	४.३३	१६६,८०३,२३९	१३१,३०४,८६६
अन्य सञ्चालन आम्दानी	४.३४	९,०३४,१०८	९७,२७०,८२६
जम्मा सञ्चालन आम्दानी		३,३५५,१३६,३५५	२,९९४,९३६,१५०
कर्जाको जोखिम व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी (Impairment)	४.३५	१५२,७३५,८७२	१०१,७००,११५
खुद सञ्चालन आम्दानी		३,२०२,४००,४८३	२,८९३,२३६,०३५
सञ्चालन खर्च			
कर्मचारी खर्च	४.३६	८७४,६३९,७८९	६९३,८०३,७५९
अन्य सञ्चालन खर्च	४.३७	४१९,४८९,९२८	३३६,०५८,६४९
ह्रास कटौती र परिपोषण	४.३८	१००,०१३,१८५	८६,०८८,१९८
सञ्चालन नाफा		१,८०८,२५७,५८१	१,७७७,२८५,४२९
गैर सञ्चालन आम्दानी	४.३९	३,१२०,४६०	१७,९३२,५०१
गैर सञ्चालन खर्च	४.४०	१,४४८,२०९	-
आय कर अधिको नाफा		१,८०९,९२९,८३२	१,७९५,२१७,९३०
आयकर खर्च	४.४१	५६०,२४१,५१६	५३८,३२७,५६०
चालु कर		५५८,८६७,०१३	५३२,८५५,३८८
स्थगन कर		१,३७४,५०३	५,४७२,१७२
यस अवधिको नाफा		१,२४९,६८८,३१६	१,२५६,८९०,३७०
नाफा बौडफाँड			
बैंकको शेयर धनी		१,२४९,६८८,३१६	१,२५६,८९०,३७०
गैर नियन्त्रित स्वार्थ		-	-
यस अवधिको नाफा		१,२४९,६८८,३१६	१,२५६,८९०,३७०
प्रति शेयर आम्दानी			
आधारभुत प्रति शेयर आम्दानी		१५.८१	२३.१६
डाइलुटेड प्रति शेयर आम्दानी		१५.८१	२३.१६

सुभाष जमरकट्टेल
प्रमुख वित्त अधिकृतसुमन शर्मा
प्रमुख कार्यकारी अधिकृतरोशन के.सी.
अध्यक्षगोपिकृष्ण न्यौपाने
संचालकजय मुकुन्द खनाल
संचालकराममान श्रेष्ठ
संचालकविश्व प्रकाश गौतम
संचालकओमेश लाल श्रेष्ठ
संचालक

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

मिति : मंसिर ५, २०७५
स्थान : काठमाण्डौ, नेपालगोपाल प्र. राजवाहक
वरिष्ठ साभेदार
जि. पी. राजवाहक एण्ड कं.
चार्टर्ड एकाउण्टेण्टस्Machhapuchchhre Bank Limited
माछापुच्छ्रे बैंक लिमिटेड

सम्पन्न, उरुपुच्छ्रे एवं विस्तारित

अन्य विस्तृत आम्दानीको वितरण

साउन १, २०७४ देखि ३२ आषाढ २०७५ सम्म (१६ जुलाई २०१७ देखि १६ जुलाई २०१८ सम्म)

	यस वर्ष	गत वर्ष
यस वर्षको नाफा	१,२४९, ६८८, ३१६	१,२५६, ८९०, ३७०
आयकर पछिको अन्य विस्तृत आम्दानी		
क) नाफा/नोक्सान मा पुनःवर्गिकरण नगरिने		
फेयर भेल्युमा मुल्याङ्कन गरिएका इक्विटी उपकरणका लगानीबाट भएको नाफा/नोक्सान	(१५,३७४, २५७)	२०१, ०१५
पुनः मुल्याङ्कनबाट भएका नाफा/नोक्सान	-	-
परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/नोक्सान	(२६, ८५३, ८५५)	(८, ९३८, ६०२)
माथि उल्लेख गरिएका बुँदाको आयकर	१२, ६६८, ४३१	२, ६२१, २७६
नाफा/नोक्सानमा वर्गिकरण नगरिने खुद अन्य विस्तृत आम्दानी	(२९, ५५९, ६७१)	(६, ११६, ३११)
ख) नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न लायक		
नगद प्रवाहको हेजिङ्गमा भएको नाफा/नोक्सान	-	-
विदेशी संचालनको वित्तिय सम्पत्तिको रुपान्तरणमा भएको सटही नाफा/नोक्सान	-	-
माथि उल्लेख गरिएका बुँदाको आयकर	-	-
नाफा/नोक्सानमा पुनःवर्गिकरण	-	-
नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न लायक खुद अन्य विस्तृत आम्दानी	-	-
ग) इक्विटी तरिकाबाट लेखाङ्कित सहायक निकायको अन्य विस्तृत आम्दानीको अंश	-	-
यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी	(२९, ५५९, ६७१)	(६, ११६, ३११)
जम्मा विस्तृत आम्दानी	१, २२०, १२८, ६४४	१, २५०, ७७४, ०५९
कुल विस्तृत आम्दानीको बाँडफाँड		
बैंकको इक्विटी शेयर धनी	१, २२०, १२८, ६४४	१, २५०, ७७४, ०५९
गैर नियन्त्रित स्वार्थ	-	-
जम्मा विस्तृत आम्दानी	१, २२०, १२८, ६४४	१, २५०, ७७४, ०५९

सुभाष जमरकट्टेल
प्रमुख वित्त अधिकृतसुमन शर्मा
प्रमुख कार्यकारी अधिकृतरोशन के.सी.
अध्यक्षगोपिकृष्ण न्यौपाने
संचालकजय मुकुन्द खनाल
संचालकराममान श्रेष्ठ
संचालकविश्व प्रकाश गौतम
संचालकओमेश लाल श्रेष्ठ
संचालक

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

मिति : मंसिर ५, २०७५
स्थान : काठमाण्डौ, नेपालगोपाल प्र. राजवाहक
वरिष्ठ साभेदार
जि. पी. राजवाहक एण्ड कं.
चार्टर्ड एकाउण्टेण्टस्

नगद प्रवाह वितरण

साउन १, २०७४ देखि ३२ आषाढ २०७५ सम्म (१६ जुलाई २०१७ देखि १६ जुलाई २०१८ सम्म)

	गत वर्ष	गत वर्ष
कारोवार संचालनबाट नगद प्रवाह		
व्याज प्राप्ति	७,४५३,२१५,४०९	४,९८९,८२९,८७०
शुल्क तथा अन्य प्राप्ति	४९९,०६८,८९८	४५०,८४४,६३२
लाभांश प्राप्ति	-	-
अन्य कारोवार संचालनबाट प्राप्ति	१६९,९२३,६९९	१,४९,२३७,३१७
व्याज भुक्तानी	(५,०२६,५५६,६४८)	(२,७९९,०३५,२७५)
कमिशन तथा शुल्क भुक्तानी	(५१,५६८,९३२)	(४६,४७३,९९५)
कर्मचारीहरूलाई नगद भुक्तानी	(८५१,५०८,९५६)	(६२८,९६२,२३९)
अन्य खर्च भुक्तानी	(४१९,५८९,९२८)	(३३६,०५८,६४९)
संचालन सम्पत्ति र दायित्वको घटबढ अघिको संचालन नगद प्रवाह	१,७६५,०८३,४६२	१,७८७,३८२,९६०
संचालन सम्बन्धि चालु सम्पत्तिमा घट/(बढ)		
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	(१,६३५,१६८,४८४)	(१,६५३,४१०,३९५)
बैंक तथा वित्तिय संस्थाहरूमा रहेको मौज्जात तथा लिनु पर्ने	(१,३२२,७६६,५४९)	१,०७३,८४३,६२८
अन्य व्यापारिक सम्पत्तिमा	(१११,८११,०४१)	(१७,०३५,६३६)
बैंक तथा वित्तिय संस्थाहरूलाई दिइएको कर्जा तथा सापटीमा	(१०५,१७५,७६७)	(३८२,०३०,७९४)
ग्राहकलाई दिइएको कर्जा तथा सापटीमा	(१२,६१०,१९२,२१५)	(७,३१०,६८३,२६७)
अन्य सम्पत्तिमा	(७५,८२०,२९८)	(१०२,३२६,२७५)
संचालन सम्बन्धि चालु दायित्वमा घट/(बढ)		
बैंक तथा वित्तिय संस्थाहरूलाई तिन बाँकी	३०,१२६,५२६	(१,५८०,६७२,५२६)
नेपाल राष्ट्र बैंकलाई तिन बाँकी	४७७,०९९,२२९	(१,०५९,२९६,७३७)
ग्राहकको निक्षेपमा	१३,८१५,५१६,४३४	७,९०३,५८०,९३७
तिन बाँकी कर्जा तथा सापटी (BORROWINGS)	-	-
अन्य दायित्वमा	१०१,८१७,२९८	४२०,२१५,३८४
आयकर अगाडीको कार्यगत गतिविधीबाट खुद नगद प्रवाह	१४,४२४,५५ ९,४७९	५,६८३,८२७,०५८
आयकर भुक्तानी	(४९८,५७७,६०३)	(५५६,२२३,६५९)
कार्यगत गतिविधीबाट खुद नगद प्रवाह	(२२९,८६८,९३७)	(१,४७६,३५६,८८१)
लगानी कारोवारमा नगद प्रवाह		
धितोपत्र खरिद	(३,९०४,२५३,४०३)	(२,४६७,५६०,६१९)
धितोपत्र बिक्रि	९८०,८४०,०००	२,४४७,७२९,०८१
स्थिर सम्पत्तिको खरिद	(२८१,४७१,१६९)	(७०,८४५,५२५)
स्थिर सम्पत्तिको बिक्रि	८,२१८,२८३	६,५६२,९९७
अमूर्त सम्पत्तिको खरिद	(७,७७१,७९२)	(४,५७६,५००)
अमूर्त सम्पत्तिको बिक्रीबाट प्राप्ति	-	-
लगानी सम्पत्ति खरिद	-	-
लगानी सम्पत्ति बिक्रीबाट प्राप्ति	६४५	१८८,३००,०००
व्याज प्राप्ति	३१३,१४०,३६९	१६३,१९४,४७७
लाभांश प्राप्ति	१,७६२,८४३	१,४७४,८७०
लगानी कारोवारमा प्रयोग भएको खुद नगद	(२,८८९,५३४,२३२)	२६४,२७८,७८१
वित्तिय श्रोत कारोवारबाट नगद प्रवाह		
ऋणपत्र निष्काशनबाट प्राप्ति	-	-
ऋणपत्रको भुक्तानी	-	-
असुरक्षित दायित्वको निष्काशनबाट प्राप्ति	-	-
असुरक्षित दायित्वमा भएको भुक्तानी	-	-
शेयर निष्काशनबाट प्राप्ति	३६९,९६९,६६५	२,४६४,५०८,४७०
लाभांश भुक्तानी	(३९३,२७१,७३०)	(४२,२३३,५४२)
व्याज भुक्तानी	-	-
अन्य प्राप्ति र भुक्तानी	-	-
वित्तिय श्रोत कारोवारबाट खुद नगद	(२३,३०२,०६५)	२,४२२,२७४,९२८
नगद प्रवाहमा भएको खुद घट/बढ	(३,१४२,७०५,२३३)	१,२०९,८९६,८२९
नगद तथा नगद समानको शुरुवाती मौज्जात	५,५०१,१५१,२४३	४,२८९,३०६,४५२
नगद तथा नगद समानको विनिमय दरमा भएको फरक	५,७४४,९५१	१,९४७,९६२
नगद तथा नगद समानको अन्तिम मौज्जात	२,३६४,१९०,९६१	५,४०१,१५१,२४३

सुभाष जमरकट्टेल
प्रमुख वित्त अधिकृत

सुमन शर्मा
प्रमुख कार्यकारी अधिकृत

रोशन के.सी.
अध्यक्ष

गोपिकृष्ण न्यौपाने
संचालक

जय मुकुन्द खनाल
संचालक

राममान श्रेष्ठ
संचालक

विश्व प्रकाश गौतम
संचालक

ओमेश लाल श्रेष्ठ
संचालक

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

गोपाल प्र. राजवाहक
वरिष्ठ साभेदार
जि. पी. राजवाहक एण्ड कं.
चार्टर्ड एकाउण्टेण्टस्

मिति : मंसिर ५, २०७५
स्थान : काठमाण्डौ, नेपाल

Notes to the Financial Statements

1. General Information

Machhapuchchhre Bank Limited (hereinafter referred to as “The Bank”) is a public limited company, incorporated on 16 February 1998 as per the then Companies Act 1964 of Nepal, and domiciled in Nepal. The Bank obtained license from Nepal Rastra Bank on 27th September 2000. The registered office of the Bank is located at Lazimpat, Kathmandu, Nepal. The Bank is listed in Nepal Stock Exchange Limited (the sole stock exchange in Nepal) for public trading.

1.1 Principal Activities and Operations

The principal activities of the Bank are to provide full-fledged commercial banking services including, agency services, trade finance services, card services, e-commerce products and services and commodity trading services to its customers through its strategic business units, branches, extension counters, ATMs and network of agents.

1.2 Subsidiary

MBL Capital, subsidiary of Machhapuchchhre Bank, has obtained its registration from Company Registrar Office, however, financial transactions and principal activities of the subsidiary have not been carried till the date of reporting period and therefore it has not been consolidated in preparation of financial statements.

The principal activities as mentioned in the Memorandum of Association and Articles of Association of MBL capital are to provide merchant/investment banking services that include management of public offerings, portfolio management, underwriting of securities, and fund management of mutual fund schemes, depository participant's service under Central Depository Service (CDS) and administration and record keeping of securities of its clients.

2. Director’s Responsibility for Financial Statements:

Board of Directors is responsible for the preparation and presentation of the Financial Statements of bank in compliance with the requirement of relevant provisions of the Act, rules, and standards.

3. Basis of Preparation

The financial statements of the Bank have been prepared in accordance with Nepal Financial Reporting Standards (NFRS) as published by the Accounting Standards Board (ASB) Nepal and pronounced by The Institute of Chartered Accountants of Nepal (ICAN). It has been prepared in the format issued by Nepal Rastra Bank through directive 4, 2075.

Financial statements have been prepared on accrual basis of accounting except cash flow which is prepared on cash basis using direct method.

Financial Statements comprise of:

- Statement of Financial Position
- Statement of Profit or Loss
- Statement of Other Comprehensive Income
- Statement of Cash Flows
- Statement of Changes in Equity
- Notes to Financial Statements

3.1 Statement of Compliance

The Financial Statement of Bank which comprises components mentioned above have been prepared in accordance with Nepal Financial Reporting Standards comprising of Nepal Financial Reporting Standards and Nepal Accounting Standards (hereafter referred as NFRS), issued by Accounting Standards Board and in compliance with BAFIA and directives issued by Nepal Rastra Bank. The deviations, if any, from NFRS are disclosed wherever applicable.

3.2 Reporting Period

Following reporting period has been considered as first time adoption.

Financial Statement	
Opening NFRS Statement of Financial Position	1 st Shrawan 2073
Comparatives	31 st Ashad 2074
First NFRS Statement of Financial Position	32 nd Ashad 2075

3.3 Approval of Financial Statements by Directors

The accompanied Financial Statements have been authorized by the Board of Directors vide its 383rd resolution and recommended for its approval by 20th Annual General Meeting of the shareholders.

3.4 Functional and Presentation Currency

The Nepalese Rupees (NRs), being the currency of primary economic environment under which bank operates, it has been used as the functional currency. Financial information presented in Nepalese Rupees and rounded up to nearest rupee except where indicated otherwise.

3.5 Accrual Basis of Accounting

The financial Statement have been prepared on accrual basis of accounting except specifically mentioned.

3.6 Significant Accounting Judgments, Estimates and Assumptions

Management has made necessary judgment, estimations and assumptions that affect the application of accounting policies and amounts of assets, liabilities, income and expenses that is required for the preparation of Financial Statements in conformity with Nepal Financial Reporting Standards (NFRS). Management believes that the estimates used in preparation of financial statements are prudent and reasonable. Estimates and underlying assumptions are reviewed on an ongoing basis. Necessary revisions to accounting estimates are recognized in the period in which such estimate is revised and in any future periods affected. Actual results may differ from these estimates. Any revision in accounting estimate is recognized prospectively in present and future periods as required under NAS 08 Accounting Policies, Changes in Accounting Estimates and Error.

Assumptions used which might result in significant risk of resulting in material adjustment within next financial years are:

- Measurement of defined benefit obligations, fair value of planned assets
- Impairment on loan and advances (Higher of provision for loan loss as per NRB and Impairment loss as per NFRS as per carve out issued by ICAN to be mandatorily implemented till carve out period)
- Impairment of other financial and non-financial assets
- Determination of fair value of financial instruments
- Assessment of Bank's ability to continue as going concern

3.7 Accounting Policies and Changes in Accounting Polices

There are different accounting principles adopted by management and these policies are consistently applied to all years presented except or changes in accounting policies that has been disclosed separately. Being the first time adoption of NFRS for the year ended 32 Ashad 2075, it has applied a number of changes. Opening statement as at 1st Shrawan, 2073 has been prepared by recognizing all assets and liabilities whose recognition is required by NFRS, not recognizing the assets or liabilities which are not permitted by NFRS, reclassifying the items from pervious GAAP to NRS as required by NFRS, and applying NFRS in measurement of recognized assets and liabilities.

3.8 New Standards and interpretation not adopted

Management has used its assumptions and understandings for preparation of financial statements under compliance with NFRS, however, certain interpretations might vary regarding the recognition, measurement, and other related provisions where the standards are not specific and not clear.

3.9 Discounting

Discounting has been done, using the relevant discount rate, for computing the present value of a payment or stream of payments that is to be received in future in case required under NFRS for any valuations, adjustments. Market interest rates, EIR rates are used for discounting the future payments as required under the provision. It has been applied in the cases where discounting is material.

3.10 Materiality and Aggregation

Each material class of similar items is presented separately in financial statements. Items of dissimilar nature are presented separately unless material.

3.11 Offsetting

Assets and liabilities, income and expense are reported separately and no assets and liabilities, or income and expense are offset unless required or permitted by NFRS.

3.12 Comparative Information

Comparative information is provided in narrative and descriptive nature, if it is relevant to understand the current period's financial statement and reclassified whenever necessary to conform to current year presentation.

3.13 Rounding

The statements have been rounded off to nearest Rupees.

4. Significant Accounting Policies

The accounting policies set out below have been applied consistently to all periods presented in these Financial Statements, and deviations if any have been disclosed accordingly.

4.1 Basis of Measurement

The financial statements have been prepared on historical cost basis except for the following material items in the statement of financial position:



- Financial instruments at fair value through profit or loss or through OCI are measured at fair value.
- Financial instruments subsequently measured at amortized cost.
- Liability for defined benefit obligations is recognized as the present value of the defined benefit obligation less the net total of the plan assets, plus unrecognized actuarial gains, less unrecognized past service cost and unrecognized actuarial losses.
- Derivative financial instruments are measured at fair value.

4.2 Basis of Consolidation

Subsidiaries

Subsidiaries are the entities controlled by the Bank. The Bank controls an entity if it is exposed, or has rights, to variable returns from its involvement with the investee and has the ability to affect those returns through its power over the investee. The Financial Statements of subsidiaries are included in the Consolidated Financial Statements from the date that control commences until the date that control ceases.

The Bank reassesses whether it has control if there are changes to one or more of the elements of control. The Financial Statements have been prepared using uniform accounting policies for like transactions and other events in similar circumstances. The Consolidated Financial Statements are prepared for the common financial year end. Since, no such transactions has been carried so far, it has not been consolidated.

4.3 Cash and Cash equivalent

Cash and cash equivalents include notes and coins on hand and highly liquid financial assets with original maturities of three months or less from the acquisition date that are subject to an insignificant risk of changes in their fair value and are used by the Bank in the management of its short-term commitments.

Cash and cash equivalents are carried at amortized cost in the statement of financial position.

4.4 Balance with Central Bank

Balances with central banks are carried at amortized cost in the Statement of Financial Position.

4.5 Placement with Bank and Financial Institution:

Placements with banks and financial Institutions includes placement with other banks with original maturities of more than three months from the acquisition date.

Placements with banks are initially measured at fair value. After initial measurement, they are subsequently measured at amortized cost using the Effective Interest Rate (EIR), less allowance for impairment. Interest income from placements with banks is included in “Interest income” in the Statement of Profit or Loss. The losses arising from impairment are recognized in “Impairment charge/(reversal) in the Statement of Profit or Loss.

4.6 Financial Assets and Financial Liabilities

a. Recognition

The Bank initially recognizes a financial asset or a financial liability in its statement of financial position when, and only when, it becomes party to the contractual provisions of the instrument. The Bank initially recognize loans and advances, deposits and debt securities/ subordinated liabilities issued on the date that they are originated which is the date that the Bank becomes party to the contractual provisions of the instruments. Investments in equity instruments, bonds, debenture, Government securities, NRB bond or deposit auction, reverse repos, outright purchase are recognized on trade date at which the Bank commits to purchase/ acquire the financial assets. Regular way purchase and sale of financial assets are recognized on trade date at which the Bank commits to purchase or sell the asset.

b. Classification

1. Financial Assets

The Bank classifies the financial assets as subsequently measured at amortized cost or fair value on the basis of the Bank's business model for managing the financial assets and the contractual cash flow characteristics of the financial assets.

The two classes of financial assets are as follows;

i. Financial assets measured at amortized cost

The Bank classifies a financial asset measured at amortized cost if both of the following conditions are met:

- The asset is held within a business model whose objective is to hold assets in order to collect contractual cash flows and
- The contractual terms of the financial asset give rise on specified dates to cash flows that are solely payments of principal and interest on the principal amount outstanding.

ii. Financial asset measured at fair value

Financial assets other than those measured at amortized cost are measured at fair value. Financial assets measured at fair value are further classified into two categories as below:

■ Financial assets at fair value through profit or loss.

Financial assets are classified as fair value through profit or loss (FVTPL) if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction cost are directly attributable to the acquisition are recognized in profit or loss as incurred. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in Statement of Profit or Loss.

■ Financial assets at fair value through other comprehensive income

Investment in an equity instrument that is not held for trading and at the initial recognition, the Bank makes an irrevocable election that the subsequent changes in fair value of the instrument is to be recognized in other comprehensive income are classified as financial assets at fair value though other comprehensive income. Such assets are subsequently measured at fair value and changes in fair value are recognized in other comprehensive income.

2. Financial Liabilities

The Bank classifies its financial liabilities, other than financial guarantees and loan commitments, as follows;

■ Financial Liabilities at Fair Value through Profit or Loss

Financial liabilities are classified as fair value through profit or loss if they are held for trading or are designated at fair value through profit or loss. Upon initial recognition, transaction cost are directly attributable to the acquisition are recognized in Statement of Profit or Loss as incurred. Subsequent changes in fair value is recognized at profit or loss

■ Financial Liabilities measured at amortized cost

All financial liabilities other than measured at fair value though profit or loss are classified as subsequently measured at amortized cost using effective interest method.

c. Measurement

Initial Measurement

A financial asset or financial liability is measured initially at fair value plus or minus, for an item not at fair value through profit or loss, transaction costs that are directly attributable to its acquisition or issue. Transaction cost in relation to financial assets and liabilities at fair value through profit or loss are recognized in Statement of Profit or Loss.

Subsequent Measurement

A financial asset or financial liability is subsequently measured either at fair value or at amortized cost based on the classification of the financial asset or liability. Financial asset or liability classified as measured at amortized cost is subsequently measured at amortized cost using effective interest rate method.

The amortized cost of a financial asset or financial liability is the amount at which the financial asset or financial liability is measured at initial recognition minus principal repayments, plus or minus the cumulative amortization using the effective interest method of any difference between that initial amount and the maturity amount, and minus any reduction for impairment or uncollectibility.

Financial assets classified at fair value are subsequently measured at fair value. The subsequent changes in fair value of financial assets at fair value through profit or loss are recognized in Statement of Profit or Loss whereas of financial assets at fair value through other comprehensive income are recognized in other comprehensive income.

d. Derecognition

Derecognition of Financial Assets

The Bank derecognizes a financial asset when the contractual rights to the cash flows from the financial asset expire, or it transfers the rights to receive the contractual cash flows in a transaction in which substantially all the risks and rewards of ownership of the financial asset are transferred or in which the Bank neither transfers nor retains substantially all the risks and rewards of ownership and it does not retain control of the financial asset.

Any interest in such transferred financial assets that qualify for derecognition that is created or retained by the Bank is recognized as a separate asset or liability. On derecognition of a financial asset, the difference between the carrying amount of the asset (or the carrying amount allocated to the portion of the asset transferred), and the sum of (i) the consideration received (including any new asset obtained less any new liability assumed) and (ii) any cumulative gain or loss that had been recognized in other comprehensive income is recognized in profit or loss.

In transactions in which the Bank neither retains nor transfers substantially all the risks and rewards of ownership of a financial asset and it retains control over the asset, the Bank continues to recognize the asset to the extent of its continuing involvement, determined by the extent to which it is exposed to changes in the value of the transferred asset.

Derecognition of Financial Liabilities

A financial liability is derecognized when the obligation under the liability is discharged or canceled or expired. Where an existing financial liability is replaced by another from the same lender on substantially different terms, or the terms of an existing liability are substantially modified, such an exchange or modification is treated as a de recognition of the original liability and the recognition of a new liability. The difference between the carrying value of the original financial liability and the consideration paid is recognized in Statement of Profit or Loss.

e. Determination of Fair Value

Fair value is the amount for which an asset could be exchanged, or a liability be settled, between knowledgeable, willing parties in an arm's length transaction on the measurement date. The fair value of a liability reflects its non-performance risk.

The fair values are determined according to the following hierarchy:

Level 1 fair value measurements are those derived from unadjusted quoted prices in active markets for identical assets or liabilities.

Level 2 valuations are those with quoted prices for similar instruments in active markets or quoted prices for identical or similar instruments in inactive markets and financial instruments valued using models where all significant inputs are observable.

Level 3 portfolios are those where at least one input, which could have a significant effect on the instrument's valuation, is not based on observable market data.

When available, the Bank measures the fair value of an instrument using quoted prices in an active market for that instrument. A market is regarded as active if quoted prices are readily and regularly available and represent actual and regularly occurring market transactions on an arm's length basis. If a market for a financial instrument is not active, the Bank establishes fair value using a valuation technique. Valuation techniques include using recent arm's length transactions between knowledgeable, willing parties (if available), reference to the current fair value of other instruments that are substantially the same, discounted cash flow analyses.

The best evidence of the fair value of a financial instrument at initial recognition is the transaction price – i.e. the fair value of the consideration given or received. However, in some cases, the fair value of a financial instrument on initial recognition may be different to its transaction price. If such fair value

is evidenced by comparison with other observable current market transactions in the same instrument (without modification) or based on a valuation technique whose variables include only data from observable markets, then the difference is recognized in profit or loss on initial recognition of the instrument. In other cases the difference is not recognized in profit or loss immediately but is recognized over the life of the instrument on an appropriate basis or when the instrument is redeemed, transferred or sold, or the fair value becomes observable. All unquoted equity investments are recorded at cost,

f. **Impairment**

At each reporting date the Bank assesses whether there is any indication that an asset may have been impaired. If such indication exists, the recoverable amount is determined. A financial asset or a group of financial assets is impaired and impairment losses are incurred if, and only if, there is objective evidence of impairment as a result of one or more events occurring after the initial recognition of the asset (a loss event), and that loss event (or events) has an impact on the estimated future cash flows of the financial asset or group of financial assets that can be reliably estimated.

The Bank considers the following factors in assessing objective evidence of impairment:

- Whether the counterparty is in default of principal or interest payments.
- When a counterparty files for bankruptcy and this would avoid or delay discharge of its obligation.
- Where the Bank initiates legal recourse of recovery in respect of a credit obligation of the counterpart.
- Where the Bank consents to a restructuring of the obligation, resulting in a diminished financial obligation, demonstrated by a material forgiveness of debt or postponement of scheduled payments.
- Where there is observable data indicating that there is a measurable decrease in the estimated future cash flows of a group of financial assets, although the decrease cannot yet be identified with specific individual financial assets.

The Bank considers evidence of impairment for loans and advances and held-to-maturity investment securities at both a specific asset and collective level. All individually significant loans and advances and held-to-maturity investment securities are assessed for specific impairment. Those found not to be specifically impaired are then collectively assessed for any impairment that has been incurred but not yet identified.

Loans and advances and held-to-maturity investment securities that are not individually significant are collectively assessed for impairment by grouping together loans and advances and held-to-maturity investment securities with similar risk characteristics. Impairment test is done on annual basis for trade receivables and other financial assets based on the internal and external indication observed.

In assessing collective impairment, the Bank uses statistical modelling of historical trends of the probability of default, the timing of recoveries and the amount of loss incurred, adjusted for management's judgment as to whether current economic and credit conditions are such that the actual losses are likely to be greater or less than suggested by historical trends. Default rates, loss rates and the expected timing of future recoveries are regularly benchmarked against actual outcomes to ensure that they remain appropriate.

Impairment losses on assets measured at amortized cost

Financial assets carried at amortized cost (such as amounts due from Banks, loans and advances to customers as well as held-to-maturity investments) is impaired, and impairment losses are recognized, only if there is objective evidence as a result of one or more events that occurred after the initial recognition of the asset. The amount of the loss is measured as the difference between the asset's carrying amount and the deemed recoverable value of loan.

Bank considers evidence of impairment for loans and advances and investment securities measured at amortized cost at both specific asset and collective level. Bank first assess individually whether objective evidence of impairment exists for financial assets that are individually significant and assessed on collective basis for those that are not individually significant.

Loans and advances to customers with significant value are assessed for individual impairment test. The recoverable value of loan is estimated on the basis of realizable value of collateral and the conduct of the borrower/past experience of the bank.

If there is objective evidence that impairment loss has been incurred, the amount of loss is measured at the difference between asset's carrying amount and present value of estimated future cash flows. Carrying amount of the asset is reduced through the use of an allowance account and amount of loss is recognized in profit or loss. All individually significant loans and advances and investment securities are assessed for specific impairment. Those not found to be specifically impaired are collectively assessed for impairment by grouping together loan and advances and held to maturity with similar risk characteristics.

Assets that are individually assessed and for which no impairment exists are grouped with financial assets with similar credit risk characteristics and collectively assessed for impairment. The credit risk statistics for each group of the loan and advances are determined by management prudently being based on the past experience. For the purpose of collective assessment of impairment bank has categorized assets in to four broad products as follows:

1. Term Loan
2. Auto Loan
3. Home Loan
4. Overdraft

If, in a subsequent year, the amount of the estimated impairment loss increases or decreases because of an event occurring after the impairment was recognized, the previously recognized impairment loss is increased or reduced by adjusting the other reserves and funds (impairment reserve) in other comprehensive income and statement of changes in equity. If a future write-off is later recovered, the recovery is credited to the 'Income Statement'.

Impairment of investment in equity instrument classified as fair value through other comprehensive income

Where objective evidence of impairment exists for available-for-sale financial assets, the cumulative loss (measured as the difference between the amortised cost and the current fair value, less any impairment loss on that financial asset previously recognised in the statement of profit or loss) is reclassified from equity and recognised in the profit or loss. A significant or prolonged decline in the fair value of an equity security below its cost is considered, among other factors in assessing objective evidence of impairment for equity securities.

If, in a subsequent period, the fair value of a debt instrument classified as available-for-sale increases and the increase can be objectively related to an event occurring after the impairment loss was recognised, the impairment loss is reversed through the statement of profit or loss. Impairment losses recognised in the profit or loss on equity instruments are not reversed through the profit or loss.

4.7 Trading Asset and liabilities

Trading assets and liabilities are those assets and liabilities that the Bank acquires or incurs principally for the purpose of selling or repurchasing in the near term, or holds as a part of a portfolio that is managed together for short term profit or position taking.

Trading assets and liabilities are initially recognized at fair value and subsequently measured at fair value in the statement of financial position, with transaction costs recognized in profit or loss. All changes in fair value are recognized as part of net trading income in profit or loss as regarded as fair value through profit & loss account.

4.8 Derivative financial Instruments

Derivatives are financial instruments that derive their value in response to changes in interest rates, financial instrument prices, commodity prices, foreign exchange rates, credit risk, indices etc. Derivatives are categorized as trading unless they are designated as hedging instruments. All derivatives are initially recognized and subsequently measured at fair value, with all revaluation gains or losses recognized in the Statement of Profit or Loss under Operating Income. Derivatives are recorded at fair value and carried as assets when their fair value is positive and as liabilities when their fair value is negative. Fair value is determined using the forward market rates ruling on the reporting date.

4.9 Property, Plant and Equipment

Recognition

Property, plant and equipment are tangible items that are held for use in the production or supply of services, for rental to others or for administrative purposes and are expected to be used during more than one period. The Bank applies the requirements of the Nepal Accounting Standard - NAS 16 (Property, Plant and Equipment) in accounting for these assets. Property, plant and equipment are recognized if it is probable that future economic benefits associated with the asset will flow to the entity and the cost of the asset can be measured reliably.

Measurement

An item of property, plant and equipment that qualifies for recognition as an asset is initially measured at its cost. Cost includes expenditure that is directly attributable to the acquisition of the asset and cost incurred subsequently to add to, replace part of an item of property, plant & equipment. The cost of self-constructed assets includes the cost of materials and direct labor, any other costs directly attributable to bringing the asset to a working condition for its intended use and the costs of dismantling and removing the items and restoring the site on which they are located.

Property and Equipment are measured at cost less accumulated depreciation and accumulated impairment loss if any. Revaluation model is not used and therefore, Property and Equipment are not revalued and are recognized at cost.

Purchased software that is integral to the functionality of the related equipment is capitalized as part of computer equipment. When parts of an item of property or equipment have different useful lives, they are accounted for as separate items (major components) of property, plant and equipment.

Cost Model

Property and equipment is stated at cost excluding the costs of day-to-day servicing, less accumulated depreciation and accumulated impairment in value. Such cost includes the cost of replacing part of the equipment when that cost is incurred, if the recognition criteria are met. Bank has adopted cost model for entire class of property and equipment. The items of property and equipment are measured at cost less accumulated depreciation and any accumulated impairment loss.

Revaluation Model

The Bank has not applied the revaluation model to the class of freehold land and buildings or other assets. Such properties are carried at a previously recognized GAAP Amount.

On revaluation of an asset, any increase in the carrying amount is recognized in 'Other comprehensive income' and accumulated in equity, under capital reserve or used to reverse a previous revaluation decrease relating to the same asset, which was charged to the Statement of Profit or Loss. In this circumstance, the increase is recognised as income to the extent of previous write down. Any decrease in the carrying amount is recognised as an expense in the Statement of Profit or Loss or debited to the Other Comprehensive Income to the extent of any credit balance existing in the capital reserve in respect of that asset.

The decrease recognised in other comprehensive income reduces the amount accumulated in equity under capital reserves. Any balance remaining in the revaluation reserve in respect of an asset is transferred directly to retained earnings on retirement or disposal of the asset.

Subsequent Cost

The subsequent cost of replacing a component of an item of property, plant and equipment is recognised in the carrying amount of the item, if it is probable that the future economic benefits embodied within that part will flow to the Bank and it can be reliably measured. The cost of day to day servicing of property, plant and equipment are charged to the Statement of Profit or Loss as incurred.

Derecognition

The carrying amount of an item of property, plant and equipment is derecognized on disposal or when no future economic benefits are expected from its use. The gain or loss arising from de-recognition of an item of property, plant and equipment is included in the Statement of Profit or Loss when the item is derecognized. When replacement costs are recognized in the carrying amount of an item of property, plant and equipment, the remaining carrying amount of the replaced part is derecognized. Major inspection costs are capitalized. At each such capitalization, the remaining carrying amount of the previous cost of inspections is derecognized.

Depreciation

Depreciation is calculated by using the straight line method on cost or carrying value of property, plant & equipment other than freehold land. Fixed Assets are depreciated on the basis of expected useful life on Straight Line Method (SLM) basis. Land is not depreciated. Management has determined the expected life of the fixed assets for depreciation purpose as follows:

S.N.	Assets Types	Expected useful life (Years)
1	Building	50
2	Vehicle	7
3	Furniture Wooden	8
4	Furniture Metal	10
5	Office Equipment	10
6	Computers	5
7	Generators and Others	10

The depreciation on the assets purchased and capitalized during the current year has been accounted from the next month of purchase. In case of assets being sold and written off, the depreciation is charged upto the previous month of disposal and gain or loss on the sales transaction is accounted for.

- Depreciation for income tax purpose is calculated separately at the rate and manner prescribed by the Income Tax Act, 2058.
- Assets with a unit value of NPR 10,000 or less are expensed-off during the year of purchase irrespective of its useful life.
- Leasehold assets and cost of software licenses are amortized over a period of useful life and in case useful life cannot be ascertained the bank has the policy to amortize the cost in five years.

Changes in Estimates

The asset's residual values, useful lives and methods of depreciation are reviewed, and adjusted if appropriate, at each financial year end.

Capital Work in Progress

These are expenses of capital nature directly incurred in the construction of buildings, major plant and machinery and system development, awaiting capitalization. Capital work-in-progress would be transferred to the relevant asset when it is available for use, i.e. when it is in the location and condition necessary for it to be capable of operating in the manner intended by management. Capital work-in-progress is stated at cost less any accumulated impairment losses.

4.10 Intangible Assets and Goodwill

Recognition

An intangible asset is an identifiable non-monetary asset without physical substance, held for use in the production or supply of goods or services, for rental to others or for administrative purposes. An intangible asset is recognised if it is probable that the future economic benefits that are attributable to the asset will flow to the entity and the cost of the asset can be measured reliably. An intangible asset is initially measured at cost. Expenditure incurred on an intangible item that was initially recognised as an expense by the Bank in previous annual Financial Statements or interim Financial Statements are not recognised as part of the cost of an intangible asset at a later date.

Computer Software

Cost of purchased licenses and all computer software costs incurred, licensed for use by the Bank, which are not integrally related to associated hardware, which can be clearly identified, reliably measured, and it's probable that they will lead to future economic benefits, are included in the Statement of Financial Position under the category 'Intangible assets' and carried at cost less accumulated amortization and any accumulated impairment losses.

Goodwill

Goodwill, if any that arises upon the acquisition of Subsidiaries is included in intangible assets.

Subsequent Expenditure

Expenditure incurred on software is capitalized only when it is probable that this expenditure will enable the asset to generate future economic benefits in excess of its originally assessed standard of performance and this expenditure can be measured and attributed to the asset reliably. All other expenditure is expensed as incurred.

Goodwill is measured at cost less accumulated impairment losses.

Amortization of Intangible Assets

Intangible Assets, except for goodwill, are amortized on a straight-line basis in the Statement of Profit or Loss from the date when the asset is available for use, over the best of its useful economic life based on a pattern in which the asset's economic benefits are consumed by the bank. Amortization methods, useful lives, residual values are reviewed at each financial year end and adjusted if appropriate. The Bank assumes that there is no residual value for its intangible assets.

Derecognition of Intangible Assets

The carrying amount of an item of intangible asset is derecognized on disposal or when no future economic benefits are expected from its use. The gain or loss arising on de recognition of an item of intangible assets is included in the Statement of Profit or Loss when the item is derecognized.

4.11 Investment Property

Investment properties include land or land and buildings other than those classified as property and equipment and non-current assets held for sale. They are either held for rental income or for capital appreciation or for both, but not for sale in ordinary course of business and owner occupied property. Generally, it includes land, land and building acquired by the Bank as non-banking assets but not sold as on the reporting date. They have been valued at cost or fair value whichever is lower.

The Bank holds investment property that has been acquired through enforcement of security over the loans and advances. Accordingly, Investment properties include the assets obtained as security for loans & advances and subsequently taken over by the Bank in the course of loan recovery. Such assets are booked at fair market value or total amount due from the borrower, whichever is lower in accordance with NRB Directives.

Non-Current Assets Held for Sale

Non-current assets (such as property) and disposal groups (including both the assets and liabilities of the disposal groups) are classified as held for sale and measured at the lower of their carrying amount and fair value less cost to sell if their carrying amount is recovered principally through sale rather than continuing use. They are recognized and measured when: (i) their carrying amounts will be recovered principally through sale; (ii) they are available-for-sale in their present condition; and (iii) their sale is highly probable.

Any impairment loss on initial classification and subsequent measurement is recognized as expense. Also, any increase in fair value less cost to sell (not exceeding the accumulated impairment loss that has been previously recognized) is recognized in profit or loss.

Immediately before the initial classification as held for sale, the carrying amounts of the assets (or assets and liabilities in a disposal group) are measured in accordance with the applicable accounting policies described above.

4.12 Due to Banks and Financial Institution

Due to banks represents credit balances in Nostro Accounts, short-term borrowings from banks, deposit accepted from “D” class financial Institutions. These are initially recognized at fair value. Subsequent to initial recognition, these are measured at their amortized cost. As per the Carve Out regarding the EIR rate treatment issued by ICAN, when calculating EIR, all these transaction cost shall be considered unless it is immaterial or impracticable to do so. Since all these transaction costs cannot be identified separately for every customer and it seems impracticable, separate EIR rate has not been computed as allowed by Carve Out issued by ICAN. The Amortization is included in “Interest expenses” in the Statement of Profit or Loss.

4.13 Deposit from Customers:

The Bank accepts deposits from its customers under savings account, current account, term deposits and margin accounts which allows money to be deposited and withdrawn by the account holder. These transactions are recorded on the bank's books, and the resulting balance is recorded as a liability for the Bank and represents the amount owed by the Bank to the customer.

They have been valued at amortized cost. As per Para 09 of NAS 39 regarding Financial Instruments recognition and measurement, EIR rate is to be used for booking such interest expense and when calculating the EIR, an entity shall estimate cash flows considering all contractual term of the financial instrument but not credit loss, which includes the fees and points received or paid, transaction costs, premiums, discounts. As per the Carve Out regarding the EIR rate treatment issued by ICAN, when calculating EIR, all these transaction cost shall be considered unless it is immaterial or impracticable to do so. Since all these transaction costs cannot be identified separately for every customer and it seems impracticable, separate EIR rate has not been computed as allowed by Carve Out issued by ICAN. The Amortization is included in “Interest expenses” in the Statement of Profit or Loss.

4.14 Contingent Liabilities and Commitments:

Contingent liabilities are possible obligations whose existence will be confirmed only by uncertain future events or present obligations where the transfer of economic benefit is not probable or cannot be readily measured as defined under NAS 37 – “Provisions, Contingent Liabilities and Contingent Assets”. In the normal course of business, the Bank undertakes commitments and incurs contingent liabilities with legal recourse to its customers to accommodate the financial and investment needs of clients, to conduct trading

activities and to manage its own exposure to risk. These consist of financial guarantees, letters of credit and other undrawn commitments to lend. Letters of credit and guarantees (including standby letters of credit) commit the Bank to make payments on behalf of customers in the event of a specific act, generally related to the import or export of goods. Guarantees and standby letters of credit carry a similar credit risk to loans. Operating lease commitments of the Bank (as a lessor and as a lessee) and pending legal claims against the Bank also form part of commitments of the Bank. Contingent liabilities are not recognized in the Statement of Financial Position but are disclosed unless they are remote. These financial instruments generate interest or fees and carries elements of credit risk in excess of those amounts recognized as assets and liabilities in the Statement of Financial Position. However, no material losses are anticipated as a result of these transactions.

4.15 Litigation

Litigations are anticipated in the context of business operations due to the nature of the transactions involved. The Bank is involved in various such legal actions and the controls have been established to deal with such legal claims. There are pending litigations existing as at the end of the reporting period against the Bank, resulting through normal business operations. Litigations against the Bank have been assessed in terms of the probability of any claims or damages arising against the Bank, which require provisions to be made in the Financial Statements as per NAS 37 – “Provisions, Contingent Liabilities and Contingent Assets”.

4.16 Borrowing Cost:

Borrowing cost directly attributable to acquisition or construction of asset necessarily takes substantial period of time to get ready for its intended use or sale are capitalized as part of cost of the asset. All other borrowing costs are expensed in the period in which they occur. It includes interest and other costs that entity incurs in connection with borrowing of funds.

4.17 Income Tax

As per Nepal Accounting Standard- NAS 12 (Income Taxes) tax expense is the aggregate amount included in determination of profit or loss for the period in respect of current and deferred taxation. Income Tax expense is recognized in the statement of Profit or Loss, except to the extent it relates to items recognized directly in equity or other comprehensive income in which case it is recognized in equity or in other comprehensive income.

a) Current Tax

Current tax assets and liabilities consist of amounts expected to be recovered from or paid to Inland Revenue Department in respect of the current year, using the tax rates and tax laws enacted or substantively enacted on the reporting date and any adjustment to tax payable in respect of prior years.

b) Deferred Tax

Deferred tax is provided on temporary differences at the reporting date between the tax bases of assets and liabilities and their carrying amounts for financial reporting purposes. Deferred tax liabilities are recognized for all taxable temporary differences except:

- Where the deferred tax liability arises from the initial recognition of goodwill or of an asset or liability in a transaction that is not a business combination, and at the time of transaction, affects neither the accounting profit nor taxable profit or loss.
- In respect of taxable temporary differences associated with investments in subsidiaries, where the timing of the reversal of the temporary differences can be controlled and is probable that the temporary differences will not reverse in the foreseeable future.

Deferred tax assets are recognized for all deductible temporary differences, carried forward unused tax credits and unused tax losses (if any), to the extent that it is probable that the taxable profit will be available against which the deductible temporary differences, carried forward unused tax credits and unused tax losses can be utilized except:

- Where the deferred tax asset relating to the deductible temporary differences arising from the initial recognition of an asset or liability in a transaction that is not a business combination, and at the time of transaction, affects neither the accounting profit nor taxable profit or loss.
- In respect of deductible temporary differences associated with investments in Subsidiaries, deferred tax assets are recognized only to the extent that it is probable that the temporary differences will reverse in the foreseeable future and taxable profit will be available against which the temporary difference will be utilized.

The carrying amount of deferred tax assets is reviewed at each reporting date and reduced to the extent that it is probable that sufficient profit will be available to allow the deferred tax asset to be utilized. Unrecognized deferred tax assets are reassessed at each reporting date and are recognized to the extent that it has become probable that future taxable profit will allow the deferred tax asset to be recovered.

Deferred tax assets and liabilities are measured at the tax rates that are expected to apply in the year when the asset is realized or the liability is settled, based on tax rates (and tax laws) that have been enacted or substantively enacted at the reporting date.

Current and deferred tax assets and liabilities are offset only to the extent that they relate to income taxes imposed by the same taxation authority.

4.18 Provisions

Provision is recognized if, as a result of a past event, the Bank has a present legal or constructive obligation that can be estimated reliably, and it is probable that an outflow of economic benefits will be required to settle the obligation. The amount recognized is the best estimate of the consideration required to settle the present obligation at the reporting date, taking in to account the risks and uncertainties surrounding the obligation at that date. Where a provision is measured using the cash flows estimated to settle the present obligation, its carrying amount is determined based on the present value of those cash flows. A provision for onerous contracts is recognized when the expected benefits to be derived by the Bank from a contract are lower than the unavoidable cost of meeting its obligations under the contract. The provision is measured as the present value of the lower of the expected cost of terminating the contract and the expected net cost of continuing with the contract.

Before a provision is established, the Bank recognizes any impairment loss on the assets associated with that contract. The expense relating to any provision is presented in the Statement of Profit or Loss net of any reimbursement.

4.19 Revenue Recognition

Revenue is the gross inflow of economic benefits during the period arising from the course of the ordinary activities of an entity when those inflows result in increases in equity, other than increases relating to contributions from equity participants. Revenue is recognised to the extent that it is probable that the economic benefits will flow to Bank and the revenue can be reliably measured. The following specific recognition criteria must also be met before revenue is recognised.

a) Interest Income

For all financial instruments measured at amortized cost, interest bearing financial assets classified as available-for-sale and financial instruments designated at fair value through profit or loss or other comprehensive income.

Interest income includes interest income on the basis of accrual basis from loan and advance to borrowers, loans, investment in government securities, investment in NRB bond, corporate bonds, interest on investment securities measured at fair value.

As per the carve out regarding the EIR rate treatment issued by ICAN, when calculating EIR, all these shall be considered unless it is immaterial or impracticable to do so. Since all these transaction costs cannot be identified separately and separate EIR computation for every customer seems impracticable, such transaction costs of all previous years has not been considered when computing EIR. Due to impracticability, such relevant costs are ignored, due to which EIR rate equals to the rate provided to customers and therefore, income recognized by system on accrual basis has been considered as income

Once the recorded value of a financial asset or a group of similar financial assets has been reduced due to an impairment loss, interest income continues to be recognized using the rate of interest used to discount the future cash flows for the purpose of measuring the impairment loss.

b) Fee and Commission Income

Fees and Commission Income being the transaction costs integral to the effective interest rate on financial asset. However, as per the Carve out issued by ICAN regarding the treatment of fee and commission in EIR rate, fees and points to be considered for EIR computation unless it is impracticable to determine reliably. Since such transaction costs are not identifiable for separate customer and therefore being impracticable, they have not been considered when computing EIR. They have been booked on accrual basis except commission on guarantees issued by the bank which is recognized as income over the period of the guarantee, except for guarantee commission not exceeding NPR one lakhs is recognized at the time of issue.

Other fee and commission income are recognized on accrual basis.

i. Dividend Income

Dividend income are recognized when right to receive such dividend is established. Usually this is the ex-dividend date for equity securities. Dividends are presented in net trading income, net income from other financial instruments at fair value through profit or loss or other revenue based on the underlying classification of the equity investment.

ii. Net Trading Income

Net trading income comprises gains less losses related to trading assets and liabilities, and includes all realized and unrealized fair value changes, interest, dividends and foreign exchange differences.

iii. Net Income from other financial instrument at fair value through Profit or Loss

Net income from other financial instruments at fair value through profit or loss relates to non-trading derivatives held for management purposes that do not form part of qualifying hedge relationships



and financial assets and liabilities designated at fair value through profit or loss. It includes all realized and unrealized fair value changes, interest, dividends and foreign exchange differences.

4.20 Interest Expense

Interest expense on all financial liabilities including deposits are recognized in profit or loss using effective interest rate method. Interest expense on all trading liabilities are considered to be incidental to the Bank's trading operations and are presented together with all other changes in fair value of trading assets and liabilities in net trading income.

4.21 Impairment of non-financial Assets:

Bank assess at each reporting date whether there is an indication that an asset may be impaired. If any such indication exists, Bank estimates the recoverable amount which is higher of Fair Value less cost to sell or value in use. Where the carrying amount exceeds its recoverable amount, asset is considered impaired and is written down to recoverable amount.

4.22 Employment Benefits

Short term employee Benefits:

Short term employee benefits are the benefits that are expected to be settled wholly before 12 months and therefore booked as expense in the period in which employees render the related service. It includes the following:

- Wages, salaries and social security contributions
- Paid annual and paid sick leave
- Profit sharing and bonuses
- Non-monetary benefits

Post-employment benefit

Post-employment benefit includes the following

a) Defined Contribution Plans

A defined contribution plan is a post-employment benefit plan under which the Bank makes fixed contribution into a separate Bank account (a fund) and will have no legal or constructive obligation to pay further contributions even if the fund does not hold sufficient assets to pay all employee benefits relating to employee services in the current and prior periods as defined in Nepal Accounting Standards – NAS 19 (Employee Benefits).

The contribution payable by the employer to a defined contribution plan in proportion to the services rendered to Bank by the employees and is recorded as an expense under 'Personnel Expense' as and when they become due. Unpaid contribution are recorded as a liability under 'Other Liabilities' in Schedule 4.23.

Bank contributed 10% of the salary of each employee to the Employees' Provident Fund and also gratuity amount is deposited in CIT. The above expenses are identified as contributions to 'Defined Contribution Plans' as defined in Nepal Accounting Standards – NAS 19 (Employee Benefits).

b) Defined Benefit Plans

A defined benefit plan is a post-employment benefit plan other than a defined contribution plan. Accordingly, leave encashment and gratuity has been considered as defined benefit plans as per Nepal Accounting Standards – NAS 19 (Employee Benefits). Net Obligation in DBP is calculated separately for each plan by estimating the amount of future benefit that employees have earned in return for their service in the current and prior periods and discounting that benefit to determine its present value and then deducting the fair value of any plan assets. Bank recognizes all actuarial gains and losses arising from DBP in the Other Comprehensive Income and expenses related to DBP under personnel expense in the Statement of Profit or Loss.

Under NFRS, the actuarial gains and losses form part of re measurement of the net defined benefit liability / asset which is recognized in Other Comprehensive income (OCI). Also, the tax effect of the same has also been recognized in Other Comprehensive Income (OCI) under NFRS. Some assumptions used by actuarial valuator for valuation are as under:

1. **Discount Rate:** It is based on Yield to Maturity Available on Government Bonds having similar term to decrement-adjusted estimated term of liabilities.
2. **Expected Return on Planned Asset:** Average long term rate of return expected on investments of Trust Fund.
3. **Salary Escalation Rate:** Management estimation of 8% after considering the expected earnings inflation as well as performance and seniority related increase.
4. **Withdrawal rate:** Management estimation on the basis of 12% on the basis of expected long term future employee turnover within the organization.
5. **Mortality Rate:** Nepali Assured Lives Mortality issued by Beema Samiti.

(i) Gratuity

An actuarial valuation is carried out every year to ascertain the full liability under gratuity.

Bank's obligation in respect of defined benefit obligation is calculated by estimating the amount of future benefit that employees have earned for their service in the current and prior periods and discounting that benefit to determine its present value, then deducting the fair value of any plan assets to determine the net amount to be shown in the Statement of Financial Position. The value of a defined benefit asset is restricted to the present value of any economic benefits available in the form of refunds from the plan or reduction on the future contributions to the plan. In order to calculate the present value of economic benefits, consideration is given to any minimum funding requirement that apply to any plan in Bank. An economic benefit is available to Bank if it is realizable during the life of the plan, or on settlement of the plan liabilities.

Bank determines the interest expense on the defined benefit liability by applying the discount rate used to measure the defined benefit liability at the beginning of the annual period to the defined benefit liability at the beginning of the annual period. The discount rate is the yield at the reporting date on government bonds that have maturity dates approximating to the terms of Bank's obligations.

The increase in gratuity liabilities attributable to the services provided by employees during the under 'Personnel Expenses' together with the net interest expense. Also, actuarial gain loss have been shown under Other Comprehensive Income (OCI) Bank recognizes the total actuarial gain/(loss) that arises in computing Bank's obligation in respect of gratuity in other comprehensive income during the period in which it occurs.

The demographic assumptions underlying the valuation are retirement age (58 years), early withdrawal from service and retirement on medical grounds.

(ii) Unutilized Accumulated Leave

Bank's liability towards the accumulated leave which is expected to be utilized beyond one year from the end of the reporting period is treated as other long term employee benefits. Bank's net obligation towards unutilized accumulated leave is calculated by discounting the amount of future benefit that employees have earned in return for their service in the current and prior periods to determine the present value of such benefits. The discount rate is the yield at the reporting date on government bonds that have maturity dates approximating to the terms of Bank's obligation. The calculation is performed using the Projected Unit Credit method. Net change in liability for unutilized accumulated leave including any actuarial gain and loss are recognized in the Statement of Profit or Loss under 'Personnel Expenses' in the period in which they arise.

4.23 Other expense

Other Expense have been recognized in the Statement of Profit or Loss as they are incurred in the period to which they relate. All expenditure incurred in the operation of the business and in maintaining the capital assets in a state of efficiency has been charged to revenue in arriving at profit for the year. Provisions in respect of other expenses are recognized when there is present obligation (legal or constructive) as a result of a past event, it is probable that an outflow of resources embodying economic benefits will be required to settle the obligation and a reliable estimate can be made of the amount of the obligation.

4.24 Leases

The determination of whether an arrangement is a lease, or it contains a lease, is based on the substance of the arrangement and requires an assessment of whether the fulfillment of the arrangement is dependent on the use of a specific asset or assets and the arrangement conveys a right to use the asset.

Finance Lease

Agreements which transfer to counterparties substantially all the risks and rewards incidental to the ownership of assets, but not necessarily legal title, are classified as finance lease. When Bank is the lessor under finance lease, the amounts due under the leases, after deduction of unearned interest income, are included in, 'Loans to & receivables from other customers', as appropriate. Interest income receivable is recognised in 'Net interest income' over the periods of the leases so as to give a constant rate of return on the net investment in the leases.

When Bank is a lessee under finance leases, the leased assets are capitalized and included in 'Property, Plant and Equipment' and the corresponding liability to the lessor is included in 'Other liabilities'. A finance lease and its corresponding liability are recognized initially at the fair value of the asset or if lower, the present value of the minimum lease payments. Finance charges payable are recognised in 'Interest expenses' over the period of the lease based on the interest rate implicit in the lease so as to give a constant rate of interest on the remaining balance of the liability.

Operating Lease

All other leases are classified as operating leases. When acting as lessor, Bank includes the assets subject to operating leases in 'Property, plant and equipment' and accounts for them accordingly. Impairment losses are recognized to the extent that residual values are not fully recoverable and the carrying value of the assets is thereby impaired.

When Bank is the lessee, leased assets are not recognized on the Statement of Financial Position. Rentals payable and receivable under operating leases are accounted for on the basis of terms of lease agreement as allowed by Carve Out issued by ICAN over the periods of the leases and are included in 'Other operating expenses' and 'Other operating income', respectively.

4.25 Foreign Currency Transactions, Translation and Balances

All foreign currency transactions are translated into the functional currency, which is Nepalese Rupees, using the exchange rates prevailing at the dates when the transactions were affected.

Monetary assets and liabilities denominated in foreign currencies at the reporting date are translated to Nepalese Rupees using the spot foreign exchange rate ruling at that date and all differences arising on non-trading activities are taken to 'Other Operating Income' in the Statement of Profit or Loss. The foreign currency gain or loss on monetary items is the difference between amortized cost in the functional currency at the beginning of the period, adjusted for effective interest and payments during the period, and the amortized cost in foreign currency translated at the rates of exchange prevailing at the end of the reporting period.

Non-monetary items in a foreign currency that are measured in terms of historical cost are translated using the exchange rates as at the dates of the initial transactions. Non-monetary items in foreign currency measured at fair value are translated using the exchange rates at the date when the fair value was determined.

Foreign exchange differences arising on the settlement or reporting of monetary items at rates different from those which were initially recorded are dealt with in the Statement of Profit or Loss. However, foreign currency differences arising on available-for-sale equity instruments are recognized in other comprehensive income.

4.26 Financial guarantee and loan commitment

Financial guarantees are contracts that require the Bank to make specified payments to reimburse the holder for a loss it incurs because a specified debtor fails to make payment when due in accordance with the terms of a debt instrument. Loan commitments are firm commitments to provide credit under pre-specified terms and conditions.

Loan commitment is the commitment where the Bank has confirmed its intention to provide funds to a customer or on behalf of a customer in the form of loans, overdrafts, future guarantees, whether cancellable or not, or letters of credit and the Bank has not made payments at the reporting date, those instruments are included in these financial statement as commitments.

4.27 Share Capital and Reserves

The Bank classifies capital instruments as financial liabilities or equity instruments in accordance with the substance of the contractual terms of the instruments. Equity is defined as residual interest in total assets of the Bank after deducting all its liabilities. Common shares are classified as equity of the Bank and distributions thereon are presented in statement of changes in equity.

Dividends on ordinary shares and preference shares classified as equity are recognized in equity in the period in which they are declared.



Incremental costs directly attributable to the issue of an equity instrument are deducted from the initial measurement of the equity instruments considering the tax benefits achieved thereon.

4.28 Earnings per Share

Bank presents basic and diluted Earnings per share (EPS) data for its ordinary shares. Basic EPS is calculated by dividing the profit and loss attributable to ordinary equity holders of Bank by the weighted average number of ordinary shares outstanding during the period. Diluted EPS is determined by adjusting both the profit and loss attributable to the ordinary equity holders and the weighted average number of ordinary shares outstanding, for the effects of all dilutive potential ordinary shares, if any.

Dividend on Ordinary Shares

Dividend on ordinary shares are recognized as a liability and deducted from equity when they are approved by the Bank's shareholders. Interim Dividend are deducted from equity when they are declared and no longer at the discretion of the Bank. Proposed dividend for the year after reporting period and before the authorization of financial statements has been disclosed in notes to accounts as non-adjusting event.

4.29 Segment Reporting

An operating segment is a component that engages in business activities from which it earns revenue and incurs expense, including revenues and expenses that relating to transaction with any of groups other components, whose operating results are reviewed by management.

For management purposes, the Bank has organized into operating segments based on region. Also, interest income are identifiable product wise separately.

Management monitors the operating results of its business units separately for the purpose of making decisions about resource allocation and performance assessment. Segment performance is evaluated based on operating profits or losses which, in certain respects, are measured differently from operating profits or losses in the consolidated financial statements. Income taxes are managed on a group basis and are not allocated to operating segments.

Interest income is reported net as management primarily relies on net interest revenue as a performance measure, not the gross income and expense. Transfer prices between operating segments are on an arm's length basis in a manner similar to transactions with third parties.

No revenue from transactions with a single external customer or counterparty amounted to 10% or more of the bank's total revenue in 2018 or 2017.

Segment results that are reported to the Bank's include directly attributable to a segment as well s those that can be allocated on a reasonable basis. Unallocated items comprise head office expense, corporate assets, tax assets and liabilities.

4.30 Capital Management

The primary objective of Capital Management is to ensure maintenance of minimum regulatory capital requirement. The Bank ensures that adequate capital has been allocated to achieve strategic objectives and within the Risk Appetite of the Bank.

Capital Adequacy

Capital Adequacy Ratio (CAR) is a measure of the Bank's capital expressed as a percentage of risk-weighted assets of credit, market and operational aspects of the banking business. It is a measure of financial strength of the Bank which indicates its ability to maintain adequate capital to face with unforeseen scenarios. Bank has maintained capital adequacy in excess of the minimum threshold prescribed by Nepal Rastra Bank.

Bank calculates CAR based on New Capital Adequacy Framework under Basel III requirement in July 2015 issued by NRB. Also, bank monitors the CAR, while stressing rigorously for worst possible scenarios. ICAAP factors out all possible risks such as reputation risk, strategic risk, compliance risk, concentration risk, and interest rate risk on banking book.

4.31 Risk Management

Bank needs to manage Credit, Operational, Market, Liquidity and other risks inherent in bank. There are risk management in process to identify, measure, monitor, and control such risks. In order to manage such risks

Board of the bank is primarily responsible for setting out the risks policies, risk strategies, risk appetite, risk tolerance, risk mitigation etc. Such risks are communicated by the Board down the line for effective and timely implementation adherence. Board of the bank monitors and evaluates the risk on a regular interval and instructs RMC and other related departments, who is responsible for risk management of the bank through CEO/CRO for effective implementation.

In broad sense, Bank's functional structure for risk related matters are presented below

Board of Directors

Board has critical role to play in overseeing overall risks emanating in the bank business. Board approves, modifies, and review overall policies related to risk areas, advises the management to prepare suitable process. Overall accountability for risk management rests on Board and the level of risks organization accepts. Major responsibilities of Board, but not limited to include:

- Define bank's overall risk tolerance in relation to credit risk, market and liquidity risk
- Ensure bank's Credit and investment exposure maintained at prudent levels
- Ensure related top management responsible for risk management process.
- Ensure there is effective, integrated operational risk management framework
- Ensure implementation of sound fundamental policies that facilitate identification, measurement, monitoring and control of potential risk.

Risk Management Committee

Risk Management Committee is the sub-committee of the Board, which plays pivotal role in managing overall risk management of bank. RMC shall work as a bridge between Board and CRO/ Management and escalate the important risks matters to Board it has following roles:

AML/ CFT committee

A separate committee is formed to ensure compliance of Anti Money Laundering Act, rules and directive No. 19 issued by Nepal Rastra Bank. Also, in order to enable the strong AML culture in the bank and in

addition ensure to apply a uniform policy framework throughout the branches in compliance with internal as well as regulatory standards, committee is formed. It devises appropriate risk management framework to identify, assess and minimize the risk pertaining to ML and FT; and recommend its implementation to management of bank.

Assets and Liability Management Committee

Senior Management Committee is responsible for supervision/management of market risk (mainly interest rate and liquidity risk). It includes the role of monitoring on the structure/ composition of bank's assets and liabilities and decide about product pricing for deposits and advances, deciding on maturity profile, evaluation of market risk and so on.

Credit Risk Management Department:

Credit Risk Management is an independent function of the bank which has the objective to reduce the level of NPL, and delinquent borrowers and to improve the risk assets quality of the bank. It is a centralized function which controls overall risk inherent in lending portfolio and also make an assessment of risk profile in credit files. It includes the assessment/review of purpose of credit, credit assessment of borrower, structuring of credit facilities, disbursement of loan, assessment of waiver policies, and others.

- a) To monitor bank's credit portfolio for risk identification, quantification
- b) Review risk of asset portfolio sector
- c) Periodically review irregular accounts which are NPA
- d) Define bank's overall tolerance to risk.
- e) Identify risk and analyze risk management tools.

Credit Risk Management

In order to manage credit risk, the Bank has established a sound credit appraisal system. The Bank has credit Policies Guidelines and other product papers approved by The Board of Directors which are strictly followed during credit approval/disbursement. The bank performs market/customer analysis to minimize the credit risk.

Operation Risk Management

A separate independent function has been established for effective management of operational risks of bank. The unit performs the job related to identity, measurement, monitoring and reporting of operational risks as a whole and ensure management of operational risk It evaluates the adequacy of tools and techniques to reduce the operational risk to acceptable level.

The Bank has a strong internal control system so that material fraud and errors can be easily traced. Further, the Bank follows a scientific process for segregation of duty so that internal check be maintained. The Bank follows the operational manual approved by Board of Directors. The Bank has an effective Internal Audit Department which functions to carry out review of internal control system of the bank and ensure that the approved policies, procedures and manuals are strictly followed. The report of the Internal Audit Department is directly submitted to Audit committee headed by a non-executive director.

Market Risk Management

For the management of Market/Liquidity risk, the Bank has a very effective ALM Policy which defines procedures and authority including setting up various risk limits. Under the ALM policy, the Bank has effective Assets Liabilities Committee (ALCO) which meets periodically and reviews interest rates, liquidity position, liquidity gap, FCY open position, investment portfolio, maturity limit for investment and takes necessary decision as well as circulates various guidelines to concerned departments for effective management of market risk.

Reputational Risk Management

Reputational risk is the risk of possible damage to the Bank's brand and reputation resulting in loss of earnings or adverse impact on market capitalization or could be perceived as by the stakeholders to be inappropriate, unethical, or inconsistent with bank values and beliefs.

The Bank's Corporate Governance Policy establishes the framework for the governance and management of reputational risk. The framework aims to protect the Bank's reputation and restrict the ability to undertake any activities that may cause material damage to the Bank's branding.

The bank has clearly set the code of conduct / code of ethics which defines acceptable and unacceptable behaviors and explicitly disallow behavior that could lead to any reputation risks or improper or illegal activity, such as financial misreporting, money laundering, fraud, anti-competitive practices, bribery and corruption, or the violation of consumer rights and make clear that employees are expected to conduct themselves ethically in addition to complying with laws, regulations and company policies.

Internal Control

The Board is responsible for ensuring the Bank has appropriate internal control framework in place that supports the achievement of the strategies and objectives. The various functions of the Bank should be looked upon with a view to establish a proper control mechanism is in place during expansion and growth which enables it to maximize profitable business opportunities, avoid or reduce risks which can cause loss or reputational damage, ensure compliance with applicable laws and regulations and enhance resilience to external events.

The Board has set policies and procedures of risk identification, risk evaluation, risk mitigation and control/monitoring, in line with the NRB directives has effectively implemented the same at the Bank.

The effectiveness of the Company's internal control system is reviewed regularly by the Board, its Committees, Management and Internal Audit department.

The Internal Audit monitors compliance with policies/standards and the effectiveness of internal control structures across the Bank through regular audit, special audit, information system audit, Off Site review, AML/CFT/KYC audit, ISO audit as well as Risk based Internal Audit (RBIA) approach. The audits observations are reported to the Chief Executive Officer and Business Heads for initiating immediate corrective measures. Internal Audit reports are periodically forwarded to the Audit Committee for review and the committee issues appropriate corrective action in accordance with the issue involved to the respective department, regional offices or branches.



नगद तथा नगद समान

४.१

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
नगद मौज्जात	१,५५३,७३४,१०८	१,९६२,९५७,१३७	२,१०७,१७१,४६४
बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात	६५५,५३७,२०९	२,२५१,६७०,७३०	२,०८२,१५३,०४५
माग तथा अल्प सुचनामा प्राप्त हुने रकम	-	-	-
अन्य	१५४,९१९,६४३	१,२८६,५२३,३७६	९९,९८१,९४३
जम्मा	२,३६४,१९०,९६०	५,५०१,१५१,२४३	४,२८९,३०६,४५२

नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने

४.२

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
नेपाल राष्ट्र बैंकसँग रहेको वैधानिक मौज्जात	५,५७२,५१७,५८१	५,४१७,७४९,३८६	३,७८३,६७३,४४२
पुनः विक्रिको निमित्त खरिद गरिएको धितोपत्र	-	-	-
नेपाल राष्ट्र बैंकमा अन्य निक्षेप तथा लिन बाँकी वक्यौता रकम	१,५२४,०९०,२३७	४३,६८९,९४८	२४,३५५,४९७
जम्मा	७,०९६,६०७,८१८	५,४६१,४३९,३३४	३,८०८,०२८,९३९

बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात (Placements)

४.३

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
आन्तरिक बैंक तथा वित्तीय संस्थासँगको मौज्जात	७४,२०९,५५४	६९,६९९,५०३	७२,३३७,१३५
विदेशी बैंक तथा वित्तीय संस्थासँगको मौज्जात	१,३२१,०९४,४११	२,८३७,९१३	१,०७४,०४३,९०९
घटाउने: मुल्यक्षयको लागि व्यवस्था	-	-	-
जम्मा	१,३९५,३०३,९६५	७२,५३७,४१६	१,१४६,३८१,०४४

डेरिभेटिव वित्तीय उपकरण

४.४

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
व्यापारिक लगानी	-	-	-
व्याजदर स्वाप	-	-	-
मुद्रा स्वाप	-	-	-
अग्रिम विनिमय सम्भौता	-	-	-
अन्य	-	-	-
जोखिम व्यवस्थापनको निमित्त	-	२३,१५८,०००	१९,५३७,६०१
व्याजदर स्वाप	-	-	-
मुद्रा स्वाप	-	-	-
अग्रिम विनिमय सम्भौता	-	२३,१५८,०००	१९,५३७,६०१
अन्य	-	-	-
जम्मा	-	२३,१५८,०००	१९,५३७,६०१

अन्य व्यापारिक सम्पत्ति

४.५

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
ट्रेजरी बिल	-	-	-
नेपाल सरकारको ऋणपत्र	-	-	-
नेपाल राष्ट्र बैंकको ऋणपत्र	२५२,०५८,७०४	८०,२४७,६६३	६३,२९२,०२७
स्वदेशी संस्थागत ऋणपत्र	-	-	-
शेयर	-	-	-
अन्य	-	-	-
जम्मा	२५२,०५८,७०४	८०,२४७,६६३	६३,२९२,०२७
उधारो (प्लेज्ड) राखिएको	-	-	-
उधारो (प्लेज्ड) नराखिएको	२५२,०५८,७०४	८०,२४७,६६३	६३,२९२,०२७

कर्जा तथा सापटी - बैंक तथा वित्तीय संस्थालाई

४.६

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
लघु वित्त संस्थालाई दिइएको कर्जा	१,८९६,५२०,०५४	१,७९९,३४४,२८७	१,३२९,३९३,४९३
अन्य	-	-	-
घटाउने : मूल्यक्षयको लागि व्यवस्था	१८,९३२,४६९	१७,०९६,२८९	१३,२९९,८९९
जम्मा	१,७९८,५८७,५८५	१,६९४,२४७,९९८	१,३१६,०९३,६७४

मूल्यक्षयको (impairment) निम्ति व्यवस्था

४.६.१

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
साउन १ को मौज्जात	१७,०९६,२८९	१३,२९९,८९९	७,६४९,६००
यस वर्षको मूल्यक्षय	१,०३६,९८०	३,८०४,४७०	५,६५०,२९९
यस वर्षको जम्मा	१,०३६,९८०	३,८०४,४७०	५,६५०,२९९
उठेको/फिर्ता	-	-	-
अपलेखन गरिएको रकम	-	-	-
आषाढ अन्तिमको मौज्जात	१८,१३२,४६९	१७,०९६,२८९	१३,२९९,८९९

कर्जा तथा सापटी- ग्राहकलाई

४.७

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
परिशोधन लागतमा मुल्याङ्कन गरिएको कर्जा र सापटी	६३,२५०,७३९,३७९	५०,६४०,५३९,९६४	४३,३२९,८५५,८९७
घटाउने : मूल्यक्षयको व्यवस्था	८३३,५९३,८९९	६८९,८९४,९९९	५८४,७५३,६७८
सामूहिक मूल्यक्षय	६५४,८६७,९८७	५४९,९८४,०३९	४४३,७५४,३४३
निर्दिष्ट मूल्यक्षय	१७८,६४५,८२४	१३२,६३०,०८८	१४०,९९९,३३६
खुद रकम	६२,४९७,२९७,५६८	४९,९५८,७२५,०४५	४२,७४५,९०२,२९८
FVTPL मा मुल्याङ्कन गरिएको कर्जा तथा सापटी	-	-	-
जम्मा	६२,४९७,२९७,५६८	४९,९५८,७२५,०४५	४२,७४५,९०२,२९८



कर्जा प्रकारको आधारमा कर्जा र सापटीको विश्लेषण

४.७.१

कर्जा प्रकार	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
आवचीक कर्जा	९,१२५,१९२,०२२	६,०९१,८६२,०७७	५,४२६,४७६,४१९
ओभर ड्राफ्ट	५,१२३,७६७,६५६	७,५४२,९५९,६७१	६,०९६,२४५,०२४
ट्रष्ट रिसिप्ट/आयात कर्जा	२,८९९,२३२,२९४	७१३,०८७,६७४	१,३७१,१९६,२०९
माग तथा अन्य चालु पूँजी कर्जा	६,६००,१११,०५५	५,१८५,९४०,१६५	५,९९४,०६२,१९५
व्यक्तिगत आवासिय कर्जा	५,९६१,५८५,५८५	६,१७०,९२३,६३२	५,४४०,००७,०३९
रियल स्टेट कर्जा	४,६३५,३६१,६०२	३,४८०,२२९,३४१	२,३३५,६६२,३०७
मार्जिन लेन्डिङ कर्जा	२२८,७२७,८६१	१२१,१३२,३८९	६५,७५१,१७१
हायर पर्चेज कर्जा	६,५७७,९६२,३३१	६,३१२,४४२,३६३	४,१६७,६०४,१९६
विपन्न वर्गलाई कर्जा	१,३१०,७३३,६२३	९१२,२४५,९८०	६८७,५९०,७५६
विल खरिद	-	१,०१४,१०६,३१६	४४९,७६८,४२७
कर्मचारी कर्जा	३९४,४८८,५९९	२६४,७५५,३२१	२५६,६०६,२०४
अन्य	२०,०८९,७४४,३५७	१२,६१२,२१५,९८९	१०,८७०,६८५,९९८
जम्मा	६२,९४६,९०६,९८६	५०,४२१,८९६,९१८	४३,१६१,६५५,९४५
लिन बाँकी व्याज	३०३,८२४,३९३	२१८,६४२,२४६	१६८,१९९,९५२
कूल जम्मा	६३,२५०,७३१,३७९	५०,६४०,५३९,१६४	४३,३२९,८५५,८९७

मुद्राको आधारमा कर्जा र सापटीको विश्लेषण

४.७.२

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
नेपाली रुपैया	६१,६०७,३७८,६००	४९,६२६,४३२,८४८	४२,८८०,०८७,४६९
भारतीय रुपैया	-	-	-
अमेरिकन डलर	१,६४३,३५२,७७९	१,०१४,१०६,३१६	४४९,७६८,४२७
ग्रेट ब्रिटेन पाउन्ड	-	-	-
यूरो	-	-	-
जापनिज येन	-	-	-
चाइनिज युआन	-	-	-
अन्य	-	-	-
जम्मा	६३,२५०,७३१,३७९	५०,६४०,५३९,१६४	४३,३२९,८५५,८९७

धितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण

४.७.३

सुरक्षण	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
चल/अचल सम्पत्ति	६१,२५७,०७९,०२२	४८,३२७,३१७,९६९	४२,०७३,४६५,५८२
सुन तथा चाँदी	१५,४६९,३१६	२,७९७,२१७	३९,५०१,४५२
स्वदेशी बैंक तथा वित्तिय संस्थाको जमानत	-	-	-
सरकारी जमानत	१२९,८५८,८२३	१२९,८५५,२६६	१२९,८५५,२६६
अन्तर्राष्ट्रिय सुचिकृत बैंकको जमानत	-	-	-
निर्यात कागजपत्रको धितो	-	-	-
मुद्दति निक्षेपको धितो	२८३,२१८,४६६	११४,३०८,३५०	९८,७७२,३२२
सरकारी सेक्युरिटीको धितो	२,०३२,२६८	४,८२०,९७१	३,८७८,८९२
काउन्टर ग्यारेन्टि	-	-	-
व्याक्तिगत जमानत	१०४,६७९,२४६	-	१,५००,४११
अन्य धितो	१,४३१,२२१,१६२	२,०५०,३११,९६८	९८२,८८१,९७१
जम्मा	६३,२२३,५५०,३०३	५०,६२९,४११,७४१	४३,३२९,८५५,८९७
सुरक्षण नगरिएको	२७,१८१,०७६	११,१२७,४२३	-
कुल जम्मा	६३,२५०,७३१,३७९	५०,६४०,५३९,१६४	४३,३२९,८५५,८९७

मूल्यक्षयको लागि व्यवस्था

४.७.४

निर्दिष्ट मूल्यक्षयको लागि व्यवस्था	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
साउन १ को मौज्जात	१३२,६३०,०८८	१४०,९९९,३३६	१११,८५१,९६१
यस वर्षको मूल्यक्षय :	४६,०१५,७३६	(८,३६९,२४८)	(५०,८५२,६२५)
यस वर्षको थप	४६,०१५,७३६	-	-
यस वर्ष उठेको/फिर्ता	-	(८,३६९,२४८)	(५०,८५२,६२५)
अपलेखन	-	-	-
विदेशी मुद्राको मूल्यक्षयमा विनिमय दरको घट/बढ	-	-	-
अन्य थप घट	-	-	-
अषाढ मसान्तको मौज्जात	१७८,६१५,८२४	१३२,६३०,०८८	१४०,९९९,३३६
सामुहिक मूल्यक्षयको लागि व्यवस्था			
साउन १ को मौज्जात	५४९,१८४,०३१	४४३,७५४,३४३	३५८,६५५,८९१
यस वर्षको मूल्यक्षय	१०५,६८३,९५६	१०५,४२९,६८८	८५,०९८,४५१
यस वर्षको थप/फिर्ता	१०५,६८३,९५६	१०५,४२९,६८८	८५,०९८,४५१
विदेशी मुद्राको मूल्यक्षयमा विनिमय दरको घट/बढ	-	-	-
अन्य थप घट	-	-	-
अषाढ मसान्तको मौज्जात	६५४,८६७,९८७	५४९,१८४,०३१	४४३,७५४,३४३
मूल्यक्षयको लागि जम्मा व्यवस्था	८३३,५१३,८११	६८१,८१४,११९	५८४,७५३,६७८

धितोपत्रमा लगानी

४.८

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
परिशोधन लागतमा मुल्याङ्कन गरिएको धितोपत्रमा लगानी	७,६१८,९७४,०६४	४,७०५,५६०,६६१	४,७७७,६७२,४९३
FVTOCI मा मुल्याङ्कन गरिएको इक्विटीमा गरिएको लगानी	११३,१६०,१०५	११८,५३४,३६२	२५,४५१,२५२
जम्मा	७,७३२,१३४,१६९	४,८२४,०९५,०२३	४,८०३,१२३,७४५

परिशोधन लागतमा मुल्यांकन गरिएको धितोपत्रमा लगानी

४.८.१

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
ऋण धितोपत्र	-	-	-
सरकारी ऋण पत्र	६,७४६,७३२,०४७	३,७०५,०२८,०२०	३,००४,३२७,६४९
सरकारी ट्रेजरी बिल	८७२,२४२,०१७	७९२,९४८,५४३	१,३५२,८९४,२८२
नेपाल राष्ट्र बैंकको ऋण पत्र	-	-	२००,१२८,८७७
नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरु	-	-	-
अन्य	-	२०७,५८४,०९८	२२०,३२१,६८६
घटाउने: निर्दिष्ट मूल्यक्षय व्यवस्था	-	-	-
जम्मा	७,६१८,९७४,०६४	४,७०५,५६०,६६१	४,७७७,६७२,४९३

अन्य विस्तृत आमदानीको वितरण मार्फत फेयर भेल्युमा मुल्यांकन गरिएका शेयर लगानी

४.८.२

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
इक्विटी उपकरणहरु	११३,१६०,१०५	११८,५३४,३६२	२५,४५१,२५२
सुचिकृत शेयर	९३,१३०,१०५	९८,५०४,३६२	२५,४५१,२५२
सुचिकृत नगरिएका शेयर	२०,०३०,०००	२०,०३०,०००	-
जम्मा	११३,१६०,१०५	११८,५३४,३६२	२५,४५१,२५२

इतिहासीमा गरिएको लगानीको जानकारी

४. द. ३

	आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४		श्रावण १, २०७३	
	परल मुल्य	फेयर भैल्यु	परल मुल्य	फेयर भैल्यु	परल मुल्य	फेयर भैल्यु
सुचिकृत शेयरमा गरिएको लगानी						
नेपाल लाइफ इन्स्योरेन्स कं लि (३,०९० साधारण शेयर, प्रति शेयर रु. १०० ले चूक्ता)	२,४८०,९२५	३,२४४,५००	२,४८०,९२५	४,६७४,०४८	-	-
नेको ईन्स्योरेन्स कं लि (३,९९० प्रबद्धक शेयर (बोनस), प्रति शेयर रु. १०० ले चूक्ता)	-	-	-	-	-	६९८,२५०
बुटवल पावर कं. लि. (५,६५३ साधारण शेयर, प्रति शेयर रु. १०० ले चूक्ता)	४,८३९,१५७	२,५८३,४२१	४,८३९,१५७	३,५०४,८६०	४,८३९,१५७	४,७२३,००२
एन एम वि हाइब्रिड फन्ड (१,२६९,९२९ किता, रु १० प्रति किता)	१२,६९९,२१०	१२,२२८,०१४	१२,६९९,२१०	१२,५४३,४९५	-	-
नविल इक्विटी फन्ड (९०९,२०२ किता, रु १० प्रति किता)	९,०९२,०२०	८,८८५,८५२	९,०९२,०२०	९,०९२,०२०	-	-
नविल प्रगत फन्ड (१,०२७,४०७ किता, रु १० प्रति किता)	१०,२७४,०७०	९,२४६,६६३	१०,२७४,०७०	१०,२७४,०७०	-	-
लक्ष्मी इक्विटी फन्ड (५,८४९,५८७ किता, रु १० प्रति किता)	५८,४९५,८७०	४७,३८९,६५५	५८,४९५,८७०	५८,४९५,८६९	-	-
सानिमा इक्विटी फन्ड (१,०००,००० किता, रु १० प्रति किता)	१०,०००,०००	९,५६०,०००	-	-	-	-
सुचिकृत नभएका शेयरमा गरिएको लगानी						
कर्जा सुचना केन्द्र (१३,३०० साधारण शेयर, २६,०९९ बोनस शेयर, प्रति शेयर रु. १०० ले चूक्ता)	१,३३०,०००	१,३३०,०००	१,३३०,०००	१,३३०,०००	१,३३०,०००	१,३३०,०००
नेशनल बैंडिङ्ग ट्रेनिङ्ग इन्स्टीच्युट लि (१२,००० साधारण शेयर, प्रति शेयर रु. १०० ले चूक्ता)	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००	१,२००,०००
नेपाल क्लियरिङ्ग हाउस कं लि (२५,००० साधारण शेयर, ५,००० बोनस शेयर, प्रति शेयर रु. १०० ले चूक्ता)	२,५००,०००	२,५००,०००	२,५००,०००	२,५००,०००	२,५००,०००	२,५००,०००
नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (१५०,००० साधारण शेयर, प्रति शेयर रु. १०० ले चूक्ता)	१५,०००,०००	१५,०००,०००	१५,०००,०००	१५,०००,०००	१५,०००,०००	१५,०००,०००
जम्मा	१२७,७५९,२५२	११३,९६०,९०५	११७,७५९,२५२	११८,५३४,३६२	२४,८६९,९५७	२५,४५९,२५२

यसवर्षको आयकर सम्पत्ति/दायित्व

४.९

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
यस वर्षको आयकर सम्पत्ति	२,४३३,२६९,२७०	१,९५०,७९७,४४६	१,३९९,६०८,२२९
यस वर्षको आयकर सम्पत्ति	४८२,५५९,८२४	१,६०२,७३२,२५४	३४७,९८५,९९२
गत वर्षहरुको कर सम्पत्ति	१,९५०,७९७,४४६	३४७,९८५,९९२	१,०५१,६२३,०२९
यस वर्षको आयकर दायित्व	२,२३२,८९७,४९७	१,६९०,०५६,२६३	१,९६२,३९५,३०९
यस वर्षको आयकर दायित्व	५४२,८४९,२३४	५२७,७४०,९५४	३७९,५३५,०६३
गत वर्षहरुको कर दायित्वहरु	१,६९०,०५६,२६३	१,९६२,३९५,३०९	७९०,७८०,२४६
जम्मा	२००,३७९,७७३	२६०,६६९,९८३	२३७,२९२,९९२

सहायक कम्पनीमा लगानी

४.१०

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
सुचिकृत सहायक कम्पनीमा लगानी	-	-	-
सुचिकृत नभएका सहायक कम्पनीमा लगानी	-	-	-
जम्मा लगानी	-	-	-
घटाउने : मुल्यक्षयको व्यवस्था	-	-	-
खुद किताबि मुल्य	-	-	-

सुचिकृत सहायक कम्पनीमा लगानी

४.१०.१

	आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४		श्रावण १, २०७३	
	परल मुल्य	फेयर भेल्यु	परल मुल्य	फेयर भेल्यु	परल मुल्य	फेयर भेल्यु
..... लि.						
..... लि.						
जम्मा						

सुचिकृत नभएका सहायक कम्पनीमा लगानी

४.१०.२

	आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४		श्रावण १, २०७३	
	परल मुल्य	फेयर भेल्यु	परल मुल्य	फेयर भेल्यु	परल मुल्य	फेयर भेल्यु
..... लि.						
..... लि.						
जम्मा						

बैंकको सहायक कम्पनीहरूको जानकारी

४.१०.३

	बैंकले धारण गरेको स्वमित्व प्रतिशत		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
..... लि.			
..... लि.			
जम्मा			

सहायक कम्पनीहरूको गैर नियन्त्रित स्तार्थ

४.१०.४

	आषाढ मसान्त २०७५		
 लि. लि. लि.
NCI सँग रहेको इक्विटी इन्ट्रेष्ट (%)	-	-	-
यस वर्षको नाफा नोक्सान बाँडफाँड	-	-	-
असाढ अन्त्यमा NCI सँग रहेको संचित मौज्दात	-	-	-
NCI लाई दिएको लाभांश	-	-	-
	आषाढ मसान्त २०७४		
 लि. लि. लि.
NCI सँग रहेको इक्विटी इन्ट्रेष्ट (%)	-	-	-
सालको नाफा नोक्सान बाँडफाँड	-	-	-
असाढ अन्त्यमा NCI सँग रहेको संचित मौज्दात	-	-	-
NCI लाई दिएको लाभांश	-	-	-

सहयोगी कम्पनीमा लगानी

४.११

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
सुचिकृत सहयोगी कम्पनीमा लगानी	-	-	-
सुचिकृत नभएका सहयोगी कम्पनीमा लगानी	-	-	-
जम्मा लगानी	-	-	-
घटाउने : मुल्यक्षयको व्यवस्था	-	-	-
खुद कितावी मुल्य	-	-	-

सुचिकृत भएका सहयोगी कम्पनीमा गरिएको लगानी

४.११.१

	आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४		श्रावण १, २०७३	
	परल मुल्य	फेयर भेल्यु	परल मुल्य	फेयर भेल्यु	परल मुल्य	फेयर भेल्यु
..... लि.						
..... लि.						
जम्मा						

सुचिकृत नभएका सहयोगी कम्पनीमा लगानी

४.११.२

	आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४		श्रावण १, २०७३	
	परल मुल्य	फेयर भेल्यु	परल मुल्य	फेयर भेल्यु	परल मुल्य	फेयर भेल्यु
..... लि.						
..... लि.						
जम्मा						

बैंकको सहयोगी कम्पनीहरूको जानकारी

४.११.३

	बैंकले धारण गरेको स्वमिन्त्व प्रतिशत		
	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
..... लि.			
..... लि.			
जम्मा			

सहयोगी कम्पनीहरूको इतिवटी भेल्यु

४.११.४

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
..... लि.			
..... लि.			
जम्मा			

लगानी सम्पतिहरू

४.१२

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
फेयर भेल्युमा मुल्यांकन गरिएको लगानी सम्पत्ति			
साउन १ को मौज्दात	२४,८७०,८२४	११९,५१९,५४५	११९,५१९,५४५
यस वर्षको थप/घट	-	(९४,६४८,७२९)	-
यस वर्षको फेयर भेल्युमा खुद वदलाव	-	-	-
समायोजन	-	-	-
खुद रकम	२४,८७०,८२४	२४,८७०,८२४	११९,५१९,५४५
लागतमा मुल्यांकन गरिएको लगानी सम्पत्ति			
साउन १ को मौज्दात	-	-	-
यस वर्षको थप/घट	-	-	-
समायोजन	-	-	-
संचित हास कट्टी	-	-	-
संचित मुल्यक्षय	-	-	-
खुद रकम	-	-	-
जम्मा	२४,८७०,८२४	२४,८७०,८२४	११९,५१९,५४५

सम्पत्ति तथा उपकरण

₹. १३

विवरण	जगगा	भवन	लिजहोल्ड सम्पत्ति	कम्यूटर र एसोसिएरिज	परिवहन साधन	फर्निचर र फिक्चर	मेशिनरी	अन्य उपकरणहरू	आषाढ मसान्त २०७५ को जम्मा	आषाढ मसान्त २०७४ को जम्मा
परल मोल										
साउन १, २०७३ को मौज्जात	१९८,५१०,४७२	२१४,२३८,२४३	१८७,१७६,३४१	२१०,९८६,५९७	१६२,१७१,८९१	१२३,९९६,२९८	-	१८५,२६७,१७४	१,२८२,४०७,०३६	१,२२४,७३३,६९२
यस वर्ष थप	-	-	१८,१०५,४६१	२०,८४९,७४०	२,८३८,५००	११,८२७,४४५	-	१७,२२४,३७९	७०,८४५,५२५	९,७०८,४३५
थप	-	-	-	२०,८४९,७४०	२,८३८,५००	११,८२७,४४५	-	१७,२२४,३७९	५२,७४०,०६५	७८,९७५,०७३
पूर्जीकृत	-	-	१८,१०५,४६१	-	-	-	-	-	१८,१०५,४६१	१८,४१०,३६२
यस वर्षको विक्रि	-	-	-	८२,७०७	१४,०२९,८१७	४०,२२८	-	१९,१०४	१४,३४३,८०१	४०,३९२,११७
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-	-	-	-	-
आषाढ मसान्त २०७४ को मौज्जात	१९८,५१०,४७२	२१४,२३८,२४३	२०५,२८१,८०२	२३१,७५३,६३१	१५०,९८०,५७४	१३५,७८३,५१५	-	२०२,३००,५०४	१,३३८,९०८,७६०	१,२८२,४०७,०११
यस वर्ष थप	-	-	२४,८९१,६७१	४३,९३५,०६४	१३४,८३३,७४६	१४,००५,७४०	-	६३,८०४,९३७	२८१,४७१,१६९	७०,८४५,५२५
थप	-	-	-	४३,९३५,०६४	१३४,८३३,७४६	१४,००५,७४०	-	६३,८०४,९३७	२५६,५७९,४९७	५२,९१२,२६४
पूर्जीकृत	-	-	२४,८९१,६७१	-	-	-	-	-	२४,८९१,६७१	१७,९३३,२६१
यस वर्षको विक्रि	-	-	-	१,२३०,९८०	२०,१४२,४९८	२२८,९१०	-	५,६४४,०१८	२७,३१६,४०५	१४,३४३,८०१
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-	-	-	-	-
आषाढ मसान्त २०७५ को मौज्जात	१९८,५१०,४७२	२१४,२३८,२४३	२३०,१७३,४८३	२७४,४५७,७५५	२६५,६७१,८२२	१४९,४९०,३४५	-	२६०,४६१,४२३	१,५९३,०६३,५२३	१,३३८,९०८,७६०
हास कट्टी र मुख्यक्षय										
साउन १, २०७३ को मौज्जात	-	२९,४१६,०८५	११९,८०९,९९५	१७३,९६०,४८६	६१,१३९,७७७	७५,७९३,७६०	-	१०७,७०२,३९७	५६७,८२२,५००	५१९,३४१,६६५
सालको हासकट्टी	-	४,२८५,९६५	१६,२२७,१६९	१३,२४६,४३७	१९,७५३,४३४	११,४२८,६७९	-	१५,७७६,६९३	८०,७३५,३७६	७९,६२८,४४८
सालको मुख्यक्षय	-	-	-	-	-	-	-	-	-	-
विक्रि	-	-	-	८१,३१८	६,८५०,६०५	२३,९२०	-	८२,९४०	७,०३८,७९४	३१,१५७,७६८
समायोजन	-	-	-	-	-	-	-	-	-	-
आषाढ मसान्त २०७४ को मौज्जात	-	३३,७०२,०५०	१३६,०३७,१६४	१८७,१९४,५९५	७४,०४२,६०५	८७,२०८,५१८	-	१२३,३९६,१५०	६४१,५१९,०८२	५६७,८२२,४७५
यस वर्षको मुख्यक्षय	-	-	-	-	-	-	-	-	-	-
सालको हासकट्टी	-	४,२८५,९६५	१६,८९८,४१९	१७,०६२,७२१	२५,३९१,३२८	११,९६९,८२०	-	१८,४८०,५८९	९४,०८८,८४३	८०,७३५,३७६
विक्रि	-	-	-	१,२१३,७३८	१३,७३५,७०१	२७१,७९०	-	५,३०६,९८४	२०,५२८,२१३	७,०३८,७९४
समायोजन	-	-	-	-	-	-	-	-	-	-
आषाढ मसान्त २०७५ को मौज्जात	-	३७,९८८,०१५	१५२,९३२,५८३	२०२,९८४,५७८	८५,६९८,२३३	९८,९०६,५४८	-	१३६,५६९,७५५	७४१,०७९,७४२	६४१,५१९,०८२
पूर्जीगत निमाणधीन	-	-	-	-	-	-	-	-	-	-
खुद क्रियावि मुल्य	-	-	-	-	-	-	-	-	-	-
आषाढ मसान्त २०७३ को मौज्जात	१९८,५१०,४७२	१८४,८८२,१६८	६७,३६६,३४६	३७,०२६,१११	१०१,०३२,११४	४८,२०२,५३८	-	७७,५६४,७७७	७७४,५८४,५३६	७७४,५८४,५३६
आषाढ मसान्त २०७४ को मौज्जात	१९८,५१०,४७२	१८०,५९६,२०३	६९,२४७,६४८	४४,६१८,०३६	७६,९३७,९६८	४८,५७४,९२७	-	७८,९०४,३४४	६९७,३८९,६७७	७७४,५८४,५३६
आषाढ मसान्त २०७५ को मौज्जात	१९८,५१०,४७२	१७६,३१०,२३८	७७,२४०,९००	५१,४७३,१३७	१७९,९७३,५८९	५०,५८३,८०७	-	१२३,८९१,६६८	८७७,९८३,८१२	६९७,३८९,६७७



ख्याति तथा अमूर्त सम्पत्ति

४.१४

विवरण	ख्याती	सफ्टवेयर		अन्य	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४
		खरिद	विकास		को जम्मा	को जम्मा
परल मोल						
साउन १, २०७३ को मौज्जात	-	८६,८६६,४०६	-	-	८६,८६६,४०६	८५,७४४,८८१
यस वर्ष थप	-	४,५७६,५००	-	-	४,५७६,५००	१,१२१,५२५
थप	-	४,५७६,५००	-	-	४,५७६,५००	१,१२१,५२५
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको विक्रि	-	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-
आषाढ मसान्त २०७४ को मौज्जात	-	९१,४४२,९०६	-	-	९१,४४२,९०६	८६,८६६,४०६
यस वर्ष थप	-	७,७७१,७९२	-	-	७,७७१,७९२	४,५७६,५००
थप	-	७,७७१,७९२	-	-	७,७७१,७९२	४,५७६,५००
पूँजीकृत	-	-	-	-	-	-
यस वर्षको विक्रि	-	-	-	-	-	-
समायोजन/पुनःमुल्याङ्कन	-	-	-	-	-	-
आषाढ मसान्त २०७५ को मौज्जात	-	९९,२१४,६९८	-	-	९९,२१४,६९८	९१,४४२,९०६
परिषोधन र मुल्यक्षय						
साउन १, २०७३ को मौज्जात	-	४२,४९८,३०५	-	-	४२,४९८,३०५	३६,०६९,८६१
सालको परिषोधन	-	५,३५२,८२२	-	-	५,३५२,८२२	६,४२८,४४३
यस वर्षको मुल्यक्षय	-	-	-	-	-	-
विक्रि	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
आषाढ मसान्त २०७४ को मौज्जात	-	४७,८५१,१२६	-	-	४७,८५१,१२६	४२,४९८,३०५
यस वर्षको परिषोधन	-	५,९२४,३४२	-	-	५,९२४,३४२	५,३५२,८२२
यस वर्षको मुल्यक्षय	-	-	-	-	-	-
विक्रि	-	-	-	-	-	-
समायोजन	-	-	-	-	-	-
अषाढ मसान्त २०७५ को मौज्जात	-	५३,७७५,४६८	-	-	५३,७७५,४६८	४७,८५१,१२६
पूँजीगत निर्माणधीन २०७४	-	-	-	-	-	-
खुद कित्तावी मुल्य						
अषाढ मसान्त २०७३ को मौज्जात	-	४४,३६८,१०१	-	-	४४,३६८,१०१	४९,६७५,०१९
अषाढ मसान्त २०७४ को मौज्जात	-	४३,५९१,७७९	-	-	४३,५९१,७७९	४४,३६८,१०१
अषाढ मसान्त २०७५ को मौज्जात	-	४५,४३९,२३०	-	-	४५,४३९,२३०	४३,५९१,७७९



स्थगन कर सम्पत्ति / दायित्व

४.१५

	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	आषाढ मसान्त २०७५ को खुद स्थगन कर सम्पत्ति/दायित्व	आषाढ मसान्त २०७४ को खुद स्थगन कर सम्पत्ति/दायित्व
अस्थायी भिन्नतामा स्थगन कर				
बैंक तथा वित्तिय संस्थालाई दिएको कर्जा तथा सापटी	-	५१४,६१९	(५१४,६१९)	(५१४,६१९)
ग्राहकलाई दिएको कर्जा तथा सापटी	-	५७,३२८,४५९	(५७,३२८,४५९)	(५७,३२८,४५९)
लगानी सम्पत्ति	-	-	-	-
धितोपत्रमा लगानी	४,३७७,३४४	-	४,३७७,३४४	३२४,३९३
सम्पत्ति तथा उपकरण	-	२८,२१२,५९२	(२८,२१२,५९२)	(२६,७५४,५१८)
परिभाषित कर्मचारी लाभ योजना	६५,४८९,६४३	-	६५,४८९,६४३	५५,०१४,७२८
पट्टा दायित्व	-	-	-	-
व्यवस्था	२२१,८८८	-	२२१,८८८	२५०,५६२
अन्य अस्थायी भिन्नताहरु	-	-	-	-
अस्थायी भिन्नतामा स्थगन कर	७०,०८८,८७५	८६,०५५,६६९	(१५,९६६,७९४)	(२९,००७,९१४)
गत वर्षको बाँकी कर घाटामा स्थगन कर	१,७४७,१९३	-	१,७४७,१९३	३,४९४,३८६
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर	-	-	-	-
खुद स्थगन कर सम्पत्ति/दायित्व, आषाढ मसान्त २०७५	७१,८३६,०६८	८६,०५५,६६९	(१४,२१९,६०१)	(२५,५१३,५२८)
स्थगन कर सम्पत्ति/दायित्व, साउन १ २०७४			२५,५१३,५२८	२२,६६२,६३३
यस वर्षमा सिर्जित घट/बढ			(११,२९३,९२७)	२,८५०,८९५
नाफा नोक्सानमा देखाइएको स्थगन कर खर्च/आय			१,३७४,५०४	५,४७२,१७२
अन्य विस्तृत विवरणमा देखाइएको स्थगन कर खर्च/आय			(१२,६६८,४३१)	(२,६२९,२७६)
इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/आय			-	-
	स्थगन कर सम्पत्ति	स्थगन कर दायित्व	आषाढ मसान्त २०७४ को खुद स्थगन कर सम्पत्ति/दायित्व	आषाढ मसान्त २०७३ को खुद स्थगन कर सम्पत्ति/दायित्व
अस्थायी भिन्नतामा स्थगन कर				
बैंक तथा वित्तिय संस्थालाई दिएको कर्जा तथा सापटी	-	५१४,६१९	(५१४,६१९)	-
ग्राहकलाई दिएको कर्जा तथा सापटी	-	५७,३२८,४५९	(५७,३२८,४५९)	(४९,१७०,८६४)
लगानी सम्पत्ति	-	-	-	-
धितोपत्रमा लगानी	९,८२,३२९	६५७,९३७	३२४,३९३	(१७४,६२९)
सम्पत्ति तथा उपकरण	-	२६,७५४,५१८	(२६,७५४,५१८)	(२८,४३७,८७९)
परिभाषित कर्मचारी लाभ योजना	५५,०१४,७२८	-	५५,०१४,७२८	४९,८७९,१६०
पट्टा दायित्व	-	-	-	-
व्यवस्था	२५०,५६२	-	२५०,५६२	-
अन्य अस्थायी भिन्नताहरु	-	-	-	-

अस्थाई भिन्नतामा स्थगन कर	५६,२४७,६१९	८५,२५५,५३३	(२९,००७,९१४)	(२७,९०४,२११)
गत वर्षको बाँकी कर घाटामा स्थगन कर	३,४९४,३८६	-	३,४९४,३८६	५,२४१,५७८
करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर	-	-	-	-
खुद स्थगन कर सम्पत्ति/दायित्व, आषाढ मसान्त २०७४	५९,७४२,००४	८५,२५५,५३३	(२५,५१३,५२८)	(२२,६६२,६३३)
स्थगन कर सम्पत्ति/दायित्व, साउन १ २०७३			२२,६६२,६३३	
यस वर्षमा सिर्जित घट/बढ			२,८५०,८९५	
नाफा नोक्सानमा देखाइएको स्थगन कर खर्च/आय			५,४७२,१७२	
अन्य विस्तृत विवरणमा देखाइएको स्थगन कर खर्च/आय			(२,६२१,२७६)	
इक्विटीमा सिधै देखाइएको स्थगन कर खर्च/आय			-	

अन्य सम्पत्ति

४.१६

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
विक्रीका लागि उपलब्ध सम्पत्तिहरु	-	-	-
अन्य गैर बैकिङ्ग सम्पत्तिहरु	-	-	-
भुक्तानी हुन बाँकी विल्स	-	-	-
उठ्न बाँकी आसामी	२४९,१५१,८०२	२०७,५६१,३५५	१४५,७५४,२९२
लिन बाँकी आमदानी	-	-	-
अग्रिम भुक्तानी तथा निक्षेप	७८,२२२,६७७	५४,३८९,५११	४८,२२५,०६९
आयकर जम्मा	-	-	-
स्थगन कर्मचारी खर्च	२४०,०३१,८२१	२०३,०४१,९१४	१७९,९७२,२५०
अन्य	१५,६७५,१०६	२०,४४२,२१६	१२,७७७,५०९
क. मसलन्द मौज्दात	१२,७६५,८८०	१३,१४७,६३५	८,२०५,३६३
ख. शाखा समायोजन खाता	२,३३०,८९७	२,३०३,८६१	३,२२७,१२८
ग. अन्य	५७८,३२८	४,९९०,७२१	१,३४५,०१८
जम्मा	५८३,०८१,४०६	४८५,४३४,९९६	३८६,७२९,१२०

बैंक तथा वित्तीय संस्थालाई तिर्न बाँकी

४.१७

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
नगदी वजारबाट निक्षेप	-	-	-
अन्तर्बैकिय लेनदेन	-	-	१४,२९१,०००
अन्य बैंक तथा वित्तीय संस्थाबाट निक्षेप	१,३३२,३४७,०००	१,३०२,२२०,४७४	२,८६८,६०२,०००
राफसाफ खाता	-	-	-
अन्य	-	-	-
जम्मा	१,३३२,३४७,०००	१,३०२,२२०,४७४	२,८८२,८९३,०००

नेपाल राष्ट्र बैंकलाई तिर्न वांकी

४.१८

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
नेपाल राष्ट्र बैंकबाट पुर्नकर्जा	६३७,८०२,४८४	१६०,७०३,२६३	१,२२०,०००,०००
हाल साविकको तरलता सुविधा	-	-	-
नेपाल राष्ट्र बैंकबाट लेन्डर अफ लास्ट रिसेट सुविधा	-	-	-
पुनः खरिद सम्झौतामा विक्रि गरिएको सेक्युरिटीजहरु	-	-	-
नेपाल राष्ट्र बैंकलाई दिनु पर्ने अन्य बक्यौता	-	-	-
जम्मा	६३७,८०२,४८४	१६०,७०३,२६३	१,२२०,०००,०००

डेबिटिभ वित्तीय उपकरण

४.१९

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
व्यापारको निम्ति	-	-	-
व्याजदर स्वाप	-	-	-
मुद्रा स्वाप	-	-	-
अग्रिम विनिमय सम्झौता	-	-	-
अन्य	-	-	-
जोखिम व्यवस्थापनको निम्ति	११६,४००	-	-
व्याजदर स्वाप	-	-	-
मुद्रा स्वाप	-	-	-
अग्रिम विनिमय सम्झौता	११६,४००	-	-
अन्य	-	-	-
जम्मा	११६,४००	-	-

ग्राहकबाट निक्षेप

४.२०

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
संस्थागत ग्राहक	३१,४७९,९०२,६२३	२६,३७१,२१५,८४०	१२,१६०,९९४,९९५
आवधिक निक्षेप	२४,०९४,६२८,४२२	१९,७२५,०५४,४११	१,३८६,४४९,२९७
माग निक्षेप	४,८१६,९५२,५४७	४,४४४,३६५,१७३	८,८३६,३७५,०३७
चालु निक्षेप	२,१०८,२७७,९९९	१,७७०,६९१,८८०	१,५८८,३९५,६२५
अन्य	४६०,०४३,६५६	४३१,१०४,३७६	३४९,७७५,०३६
व्यक्तिगत ग्राहक :	३९,६६२,४७०,०१८	३०,९५५,६४०,३६७	३७,२६२,२८०,२७५
आवधिक निक्षेप	१७,३८६,२६४,८२६	११,३८६,८७५,८७४	१५,७२७,०७०,२४८
बचत निक्षेप	२१,७९०,४०५,३०१	१९,२९६,९८३,३०१	२१,२०८,५७८,०२७
चालु निक्षेप	४०६,०६०,१४२	२६७,५५५,३१५	२९९,८६६,०००
अन्य	७९,७३९,७४९	४,२२५,८७६	२६,७४६,०००
जम्मा	७१,१४२,३७२,६४१	५७,३२६,८५६,२०७	४९,४२३,२७५,२७०

ग्राहकबाट प्राप्त निक्षेपको मुद्रा बमोजिम विश्लेषण

४.२०.१

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
नेपाली रुपैया	७०,७६९,५२३,५१०	५५,९४९,४३१,३७४	४७,६७६,३००,९५५
भारतीय रुपैया	३५,३४३,३१३	३२,८९८,४५८	१३,४९१,१९२
अमेरिकन डलर	३३६,९७३,७८८	१,३३१,१३३,७८९	१,७२७,१८७,४०१
ग्रेट ब्रिटेन पाउन्ड	२१६,३९४	१३२,२७७	९२७,५३७
यूरो	२०६,४०४	१२,९०१,२६९	१,२०३,८७८
जापनिज ऐ न	४,५२७	२६०,२०३	६४,५२२
चाइनिज युआन	-	-	-
अन्य (ए यू डि)	१०४,७०५	९८,८३६	४०,९९,७८५
जम्मा	७१,१४२,३७२,६४१	५७,३२६,८५६,२०६	४९,४२३,२७५,२७०

तिर्न बाँकी कर्जा तथा सापटी

४.२१

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
स्वदेशी सापटी			
नेपाल सरकार	-	-	-
अन्य संस्था	-	-	-
अन्य	-	-	-
जम्मा	-	-	-
विदेशी सापटी			
विदेशी बैंक तथा वित्तिय संस्था	-	-	-
बहुपक्षिय विकास बैंकहरु	-	-	-
अन्य संस्था	-	-	-
जम्मा	-	-	-
कुल जम्मा	-	-	-

व्यवस्था

४.२२

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
लापरवाहीको निम्ति व्यवस्था	-	-	-
पुनः संरचनाको निम्ति व्यवस्था	-	-	-
चलिरहेको कानुनी तथा कर मुद्दाको निम्ति व्यवस्था	-	-	-
अनरियस सम्झौताको निम्ति व्यवस्था	-	-	-
अन्य	७३९,६२७	८३५,२०५	-
जम्मा	७३९,६२७	८३५,२०५	-

व्यवस्थामा थप घट

४.२२.१

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
साउन १, को मौज्जात	८३५,२०५	-	-
यस वर्षमा गरिएको व्यवस्था	-	८३५,२०५	-
यस वर्षमा प्रयोग गरिएको व्यवस्था	-	-	-
यस वर्षमा फिर्ता गरिएको व्यवस्था	९५,५७८	-	-
सुविधा लिइएको छुट	-	-	-
आषाढ मसान्तको मौज्जात	७३९,६२७	८३५,२०५	-

अन्य दायित्व

४.२३

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व	७६,३६८,६६३	७४,४६३,९७३	६४,९३४,६६३
लामो विदाको लागि व्यवस्था	१४१,९३०,१४७	१०८,९१८,४५३	१०२,९२९,२०३
अल्पकालिन कर्मचारी लाभ	-	-	२८,९४४
भुक्तानी दिनु पर्ने वित्स्वरु	-	-	-
साहु र दिन बाँकी	१३२,६४२,७३३	६६,५२७,३१८	६३,७९४,१००
निक्षेपमा भुक्तानी दिन बाँकी व्याज	४६७,७९९,५६२	३६५,८९५,४४२	१२५,६८०,७१३
सापटीमा भुक्तानी दिन बाँकी व्याज	३,९४७,२६६	१,१८७,८८८	१,३३२,६०३
अनुदान आयको स्थगन दायित्व	५०,२९१,३६९	३६,९६३,३७४	२७,५३०,५३८
भुक्तानी दिन बाँकी लाभांश	५०,५५६,५४६	३९५,६३६	४२४,४४१
वित्तिय पट्टा भित्रको दायित्व	-	-	-
तिर्न बाँकी कर्मचारी बोनस	२०१,१०३,३१५	१८६,०३५,०२१	१२९,३४४,५१४
अन्य	१७८,५३८,६७४	२६०,८२८,२८३	९२,८४८,९६८
जम्मा	१,३०३,१७८,२७५	१,१०१,२१५,३८८	६०७,२४८,६८७

परिभाषित कर्मचारी दायित्व

वित्तीय अवस्थाको विवरणमा देखाइएको रकमहरू

४.२३.१

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
अनफन्डेड दायित्वको आजको मुल्य	७६,३६८,६६३	७४,४६३,९७३	६४,९३४,६२२
फन्डेड दायित्वको आजको मुल्य	२१९,५५२,५१८	१६१,९०६,८८२	१३५,९९४,३४०
कुल दायित्वको आजको मुल्य	२९५,९२१,१८१	२३६,३७०,८५५	२००,९२८,९६२
सुविधा योजना सम्पत्तिको फेयर भेल्यु	२१९,५५२,५१८	१६१,९०६,८८२	१३५,९९४,३४०
खुद दायित्वको आजको मुल्य	-	-	-
परिभाषित लाभ दायित्वको लेखिकृत दायित्व	७६,३६८,६६३	७४,४६३,९७३	६४,९३४,६२२

सुविधा योजना सम्पत्ति

सुविधा योजना सम्पत्तिमा संलग्न

४.२३.२

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
इक्विटी सेक्युरिटीज	-	-	-
सरकारी बन्ड	-	-	-
बैंक निक्षेप	-	-	-
अन्य	२१९,५५२,५१८	१६१,९०६,८८२	१३५,९९४,३४०
जम्मा	२१९,५५२,५१८	१६१,९०६,८८२	१३५,९९४,३४०
सुविधा योजना सम्पत्तिमा भएको वास्तविक लाभ	९,४१७,६७७	६,६८६,४८२	३,३८७,०००

परिभाषित सुविधा योजना दायित्वको आजको मुल्यमा थपघट

४.२३.३

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
साउन १ को लाभ योजना दायित्व	२३६,३७०,८५४	२००,१२९,००२	१३१,६०८,५०७
विमाङ्किक नोक्सानी	२३,३१८,९७१	४,७४५,५३७	४४,४०२,४९३
योजनाबाट प्राप्त लाभ	(७,०७५,६३७)	(६,९७१,६००)	(२,९२४,७२२)
चालु सुविधा खर्च र व्याज	४३,३०६,९९३	३८,४६७,९१६	२७,०४२,६८४
अषाढ अन्तिमको लाभ योजना दायित्व	२९५,९२१,१८१	२३६,३७०,८५५	२००,१२८,९६२

सुविधा योजना सम्पत्तिको आजको फेयर भेल्युमा थपघट

४.२३.४

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
साउन १ को लाभ योजना दायित्व	१६१,९०६,८८२	१३५,९९४,३४०	८६,८४४,८७२
योजनामा दिएको योगदान	५५,३०३,५९७	२६,१९७,६६१	४८,६८७,१५०
सालभर तिरिएको लाभ	(७,०७५,६३८)	(६,९७१,६०१)	(२,९२४,६८२)
विमाङ्किक नाफा नोक्सानी	(३,५३४,८७४)	(४,१९३,०६५)	(३,५६०,५९०)
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	१२,९५२,५५१	१०,८७९,५४७	६,९४७,५९०
आषाढ अन्तिमको सुविधा योजना सम्पत्तिको फेयर भेल्यु	२१९,५५२,५१८	१६१,९०६,८८२	१३५,९९४,३४०

नाफा नोक्सान वितरणमा देखाइएको रकम

४.२३.५

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
चालु सुविधा खर्च	२५,२६१,८८०	२३,२६४,९१६	१६,८९३,२०५
दायित्वमा व्याज	१८,०४५,११३	१५,२०३,०००	१०,१४९,४७९
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	(१२,९५२,५५१)	(१०,८७९,५४७)	(६,९४७,५९०)
जम्मा	३०,३५४,४४२	२७,५८८,३६९	२०,०९५,०९४

अन्य विस्तृत आयमा देखाइएको रकम

४.२३.६

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
विमाङ्किक (नाफा)/नोक्सान	२६,८५३,८४५	८,९३८,६०२	४७,९६३,०८३
जम्मा	२६,८५३,८४५	८,९३८,६०२	४७,९६३,०८३

विमाङ्किक अनुमानहरू

४.२३.७

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
छुट दर	८%	८%	८%
सुविधा योजना सम्पत्तिबाट अपेक्षित लाभ	८%	८%	८%
भविष्यमा हुने तलवमा वृद्धि	८%	८%	८%
फिर्ता दर	१२%	१२%	१२%

जारी गरीएको ऋण पत्र

४.२४

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
फेयर भेल्युलाई नाफा नोक्सानमा देखाइने निष्काशित ऋण पत्र	-	-	-
परिशोधन लागत निष्काशित गरीएको ऋण पत्र	-	-	-
जम्मा	-	-	-

सुरक्षण नराखिएको सहायक आतधिक दायित्व

४.२५

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
चुक्ता हुने अग्राधिकार शेयर	-	-	-
चुक्ता नहुने अग्राधिकार शेयर	-	-	-
अन्य	-	-	-
जम्मा	-	-	-

शेयर पूंजी

४.२६

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
साधारण शेयर	८,०५५,६९३,०००	७,०५९,४५६,९००	३,८६४,५४०,०००
परिवर्त्य अग्राधिकार शेयर	-	-	-
चुक्ता नहुने (इरिडिमेबल) अग्राधिकार शेयर	-	-	-
परपिच्युअल ऋण	-	-	-
जम्मा	८,०५५,६९३,०००	७,०५९,४५६,९००	३,८६४,५४०,०००

साधारण शेयर

४.२६.१

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
अधिकृत पूँजी			
१००,०००,०००, साधारण शेयर प्रति रु. १००	१०,०००,०००,०००	१०,०००,०००,०००	१०,०००,०००,०००
जारी पूँजी			
८०,५५६,९३०, साधारण शेयर प्रति रु. १००	८,०५५,६९३,०००	७,३९०,५४४,०००	५,७९६,८१०,०००
गत वर्ष साधारण शेयर ७३,९०५,४४० प्रति रु. १००			
चुक्ता पूँजी			
८०,५५६,९३०, साधारण शेयर प्रति रु. १००	८,०५५,६९३,०००	६,५९८,७००,०००	३,८६४,५४०,०००
गत वर्ष साधारण शेयर ६५,९८७,००० प्रति रु. १००			
जम्मा	८,०५५,६९३,०००	६,५९८,७००,०००	३,८६४,५४०,०००

साधारण शेयर स्वामित्व

४.२६.२

	आषाढ मसान्त २०७५		आषाढ मसान्त २०७४		श्रावण १, २०७३	
	प्रतिशत	रकम	प्रतिशत	रकम	प्रतिशत	रकम
स्वदेशी स्वामित्व						
नेपाल सरकार	-		-		-	
क वर्गका इजाजत प्राप्त संस्थाहरु	-		-		-	
अन्य इजाजत प्राप्त संस्थाहरु	-		-		-	
अन्य संस्थाहरु	१०.३९	८३६,७९४,१००	१०.४६	६९०,२६३,१००	११.६४	४४९,९२०,३८०
सर्वसाधारण	८९.६१	७,२१८,९७८,९००	८९.५४	५,९०८,४३६,९००	८८.३६	३,४१४,६१९,६२०
अन्य	-		-		-	
वैदेशिक स्वामित्व	-		-		-	
जम्मा	१००	८,०५५,६९३,०००	१००	६,५९८,७००,०००	१००	३,८६४,५४०,०००

जगेडाहरु

४.२७

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
वैधानिक जगेडा कोष	१,११४,१२३,६७९	८६४,१८६,०१६	६०३,६८९,३३०
सटही समिकरण कोष	१०,७१६,५४८	९,२८०,३११	८,७९३,३२०
संस्थागत सामाजिक उत्तरदायित्व कोष	१८,६३१,६३३	१३,०२४,८३४	-
पूँजी फिर्ता जगेडा कोष	-	-	-
नियामनकारी कोष	३३८,२५८,८३५	-	-
लगानी समायोजन कोष	१५,०००,०००	१६,९५४,४२५	१५,०९६,७८३
पूँजीगत जगेडा कोष	-	-	-
सम्पत्ति पूनः मूल्याङ्कन कोष	-	-	-
फेयर भेल्यु कोष	(१०,२१३,८०२)	५४८,१७७	४०७,४६६
लाभांश समिकरण कोष	-	-	-
विमाङ्किक नाफा र (नोक्सान)	(२६,८५३,८४६)	-	-
विषेश कोष	-	-	-
अन्य कोष	२,८७४,८०६	२५,८८१,९५८	४३,६४५,६३३
क. कर्मचारी दक्षता वृद्धि कोष (तालिम कोष)	२,८७४,८०६	७,२४७,७१६	-
ख. स्थगन कर कोष	-	१८,६३४,२४२	४३,६४५,६३३
ग. अन्य कोष	-	-	-
जम्मा	१,४६२,५३७,८५३	९२९,८७५,७२१	६७१,६३२,५३२

संभावित दायित्व र प्रतिवद्धता

४.२८

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
संभावित दायित्व	६,४५३,५२४,८२८	४,४७५,७३४,१४०	४,३३६,२२४,२४९
उपयोग र वितरण नगरिएको सुविधाहरु	४,५१९,३३९,४०२	३,३७६,००४,६७०	३,६४८,६६१,१०१
पूँजी प्रतिवद्धता	१०८,१९५,०७०	६,१७८,६६६	-
लीज प्रतिवद्धता	५५४,८००,४६२	६२२,६८१,३७७	४४२,४५८,४९२
मुद्दा मामिला	५९,८१४,७६८	४७,३९२,७५९	१६,८१४,७८७
जम्मा	११,६९५,६७४,५२९	८,५२७,९९१,६१२	८,४४४,१५८,६२९

संभावित दायित्व

४.२८.१

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
स्विकार्य र डकुमेन्ट क्रेडिट	२,३०२,८९०,९५९	१,२३०,९८७,१५८	१,५५९,९९७,०६१
संकलनको लागि विल	६,४३५,४०८	३,८४१,०८३	८,०४५,७८९
अग्रिम विनिमय सम्झौता	२०७,०७७,२५०	४०२,८६६,५९२	२०३,६१४,०१५
जमानत	३,९३७,१२१,२१०	२,८३८,०३९,३०७	२,५६४,५६७,३८४
अन्डरराइटिङ्ग प्रतिवद्धता	-	-	-
अन्य प्रतिवद्धता	-	-	-
जम्मा	६,४५३,५२४,८२८	४,४७५,७३४,१४०	४,३३६,२२४,२४९

वितरण नगरिएको सुविधाहरू

४.२८.२

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
वितरण नगरिएको कर्जा	-	-	-
ओभरड्राफ्टको उपयोग नगरिएको सिमा	४,४४०,०५६,९५७	३,३४६,८६४,०९२	३,६४८,६६१,१०१
क्रेडिट कार्डको उपयोग नगरिएको सिमा	७९,२८२,४४५	२९,१४०,५७७	-
लेटर अफ क्रेडिटको उपयोग नगरिएको सिमा	-	-	-
ग्यारेन्टिको उपयोग नगरिएको सिमा	-	-	-
जम्मा	४,५१९,३३९,४०२	३,३७६,००४,६७०	३,६४८,६६१,१०१

पूँजी प्रतिवद्धता

सम्बन्धित अधिकारी द्वारा स्वीकृत गरिएको तर वित्तिय विवरणमा व्यवस्था नगरिएको पूँजीगत खर्च

४.२८.३

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
सम्पत्ति र उपकरणको लागि पूँजी प्रतिवद्धता			
स्विकृत र सम्झौता गरिएको	१०८,१९५,०७०	६,१७८,६६६	-
स्विकृत गरिएको तर सम्झौता नगरिएको	-	-	-
जम्मा	१०८,१९५,०७०	६,१७८,६६६	-
अमूर्त सम्पत्तिको लागि पूँजी प्रतिवद्धता			
स्विकृत र सम्झौता गरिएको	-	-	-
स्विकृत गरिएको तर सम्झौता नगरिएको	-	-	-
जम्मा	-	-	-
कूल जम्मा	१०८,१९५,०७०	६,१७८,६६६	-

लिज प्रतिवद्धता

४.२८.४

	आषाढ मसान्त २०७५	आषाढ मसान्त २०७४	श्रावण १, २०७३
संचालित लिज प्रतिवद्धता			
बैंक लिजी भएको खण्डमा रद्द गर्न नसकिने लिज सम्झौताको घटीमा तिर्नु पर्ने भविष्यको रकम			
एक वर्ष ननाघेको	७९,७८९,३९१	६७,८८०,९१५	४६,५२३,८८९
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	२६८,४२७,२९०	२८२,१७४,७१८	२०९,१९८,६०९
५ वर्ष माथिको	२०६,५८३,७८२	२७२,६२५,७४४	१८६,७३५,९९४
जम्मा	५५४,८००,४६२	६२२,६८१,३७७	४४२,४५८,४९२
वित्त लिज प्रतिवद्धता			
बैंक लिजी भएको खण्डमा रद्द गर्न नसकिने लिज सम्झौताको घटीमा तिर्नु पर्ने भविष्यको रकम			
एक वर्ष ननाघेको	-	-	-
एक वर्ष भन्दा बढी ५ वर्ष भन्दा कम	-	-	-
५ वर्ष माथिको	-	-	-
जम्मा	-	-	-
कूल जम्मा	५५४,८००,४६२	६२२,६८१,३७७	४४२,४५८,४९२

मुद्दा मामिला (Litigation)

४.२८.५

बैंकको केही आर्थिक वर्षमा OYVS तथा कर्जा नोक्सानी व्यवस्था सम्बन्धी मुद्दाहरु प्रशासकीय पुनरालोकनमा विचारधिन रहेको छ ।



व्याज आमदानी

४.२९

	यस वर्ष	गत वर्ष
नगद तथा नगद समान	३२,८८५,२९३	१३,५६३,२५७
नेपाल राष्ट्र बैंक बाट पाउन बाँकी	६९८,६३०	-
बैंक तथा वित्तिय संस्थामा रहेको मौज्दात (Placement)	५,३६३,२९६	५,५१५,६०६
कर्जा तथा सापटी बैंक तथा वित्तिय संस्थाहरुलाई	२१०,००४,८११	६३,११४,०३३
कर्जा तथा सापटी ग्राहकहरुलाई	७,१४९,२२७,८७७	४,८६९,७३१,८५९
धितो पत्रमा लगानी	३१३,१४०,३६१	१६३,१९४,४७७
कर्मचारी कर्जा तथा सापटी	५५,०३५,५०२	३७,९०५,११५
अन्य	-	-
जम्मा व्याज आमदानी	७,७६६,३५५,७७०	५,१५३,०२४,३४७

व्याज खर्च

४.३०

	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तिय संस्थाहरुलाई तिर्न बाँकी	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी	१९,७४९,७१२	३९,८७३,५५४
ग्राहकबाट निक्षेप दायित्व	४,९८७,८११,४२६	२,७४६,२९५,६१३
तिर्न बाँकी कर्जा तथा सापटी	१८,९९५,५१०	४,८६६,१०९
जारी गरिएको धितो पत्र	-	-
सहायक आवश्यक दायित्व	-	-
अन्य	-	-
जम्मा व्याज खर्च	५,०२६,५५६,६४८	२,७९१,०३५,२७६

शुल्क तथा कमिशन आम्दानी

४.३१

	यस वर्ष	गत वर्ष
कर्जा व्यवस्थापन शुल्क	१८०,७२१,६४२	१७७,२८७,२७०
सेवा शुल्क	६३,६१८,५२६	५२,५२४,६२९
शहवित्तियकारण शुल्क	४,१९४,३५३	-
प्रतिवद्धता शुल्क	२६,०७२,६११	२१,२९५,९८२
डिडि/टिटि/स्विफ्ट शुल्क	१२,३७७,९६५	१०,४३५,७३९
क्रेडिट कार्ड / ए टी एम जारी र नविकरण शुल्क	५४,४६७,८११	५०,६४०,९५०
पूर्व भुक्तानी तथा स्वाप शुल्क	१,६०८,९९२	२,८१३,०५०
लगानी बैकिङ्ग शुल्क	१,२८७,०२३	-
सम्पत्ति व्यवस्थापन शुल्क	-	-
दलाली शुल्क	-	-
विप्रेषण शुल्क	३२,००९,९०५	२६,१२९,२८३
एल सी कमिशन	३९,७३८,६५६	२९,२३०,६०२
ग्यारेन्टि सम्भौता जारीमा कमिशन	४३,६९५,३३१	३०,१८७,९५७
शेयर प्रत्याभूति जारीबाट कमिशन	-	-
लकर भाँडा	५,२६३,८२०	४,३५२,८८०
अन्य शुल्क र कमिशन आम्दानी	२६,०१२,१८३	४५,९४६,२९०
जम्मा शुल्क र कमिशन आम्दानी	४९१,०६८,८१८	४५०,८४४,६३२

शुल्क तथा कमिशन खर्च

४.३२

	यस वर्ष	गत वर्ष
ए टी एम व्यवस्थापन शुल्क	२१,९४४,२९४	१५,६८८,८५९
भिजा/मास्टर कार्ड शुल्क	१३,२९९,९९२	१७,३२३,१८९
ग्यारेन्टि कमिशन	-	-
दलाली खर्च	-	-
डिडि/टिटि/स्विफ्ट शुल्क	५,९४०,८०९	४,३२९,३१७
विप्रेषण शुल्क र कमिशन	-	-
अन्य शुल्क र कमिशन खर्च	१०,३८३,८३७	९,१३१,८३०
जम्मा शुल्क र कमिशन खर्च	५१,५६८,९३२	४६,४७३,१९५



खुद व्यापारिक आमदानी

४.३३

	यस वर्ष	गत वर्ष
व्यापारिक सम्पत्तिको फेयर भेल्युमा परिवर्तन	-	-
व्यापारिक सम्पत्तिको निर्सगमा भएको नाफा/नोक्सान	-	-
व्यापारिक सम्पत्तिमा व्याज आमदानी	-	-
व्यापारिक सम्पत्तिमा लाभांश आमदानी	-	-
विदेशी सटही कारोवारमा नाफा/नोक्सान	१६६,८०३,२३९	१३१,३०४,८१६
अन्य	-	-
खुद व्यापारिक आय	१६६,८०३,२३९	१३१,३०४,८१६

अन्य सञ्चालन आमदानी

४.३४

	यस वर्ष	गत वर्ष
विदेशी विनिमयको पुनर्मुल्याङ्कन आमदानी	५,७४४,९५१	१,९४७,९६२
लगानी सेक्युरिटीजको विक्रिमा हुने नाफा/नोक्सान	-	९३८,७२५
लगानी सम्पत्तिको फेयर भेल्युमा हुने नाफा/नोक्सान	-	-
इक्विटी उपकरणमा लाभांश	१,७६२,८४३	१,४७४,८७०
सम्पत्ति र सामग्रीको विक्रिमा हुने नाफा/नोक्सान	१,४३०,०९१	(७४२,०१०)
लगानी सम्पत्तिको विक्रिमा हुने नाफा/नोक्सान	६४५	९३,६५१,२७९
संचालित पट्टा आमदानी	-	-
सुन र चाँदीको विक्रिमा हुने नाफा/नोक्सान	-	-
लकर भाडा	-	-
अन्य	९५,५७८	-
जम्मा	९,०३४,१०८	९७,२७०,८२६

कर्जा जोखिम व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी

४.३५

	यस वर्ष	गत वर्ष
बैंक तथा वित्तीय संस्थालाई दिने कर्जा तथा सापटीमा हुने मुल्यक्षयको थप/(फिर्ता)	१,०३६,१८०	३,८०४,४७०
ग्राहकलाई दिने कर्जा तथा सापटीमा हुने मुल्यक्षय थप/(फिर्ता)	१५१,६९९,६९२	९७,०६०,४४०
वित्तिय लगानीमा हुने मुल्यक्षय थप/(फिर्ता)	-	८३५,२०५
बैंक तथा वित्तीय संस्थाको मौज्दातमा हुने मुल्यक्षय थप/(फिर्ता)	-	-
सम्पत्ति र उपकरणमा हुने मुल्यक्षय थप/(फिर्ता)	-	-
ख्याती र अमूर्त सम्पत्तिमा मुल्यक्षय थप/(फिर्ता)	-	-
लगानी सम्पत्तिमा मुल्यक्षय थप/(फिर्ता)	-	-
जम्मा	१५२,७३५,८७२	१०१,७००,११५

कर्मचारी खर्च

४.३६

	यस वर्ष	गत वर्ष
तलब	२६०,७६०,६००	२१०,५७४,२२८
भत्ता	१२७,५८५,६८९	९६,२६५,४९९
उपदान	३०,३६०,४५८	२७,५८८,३६९
संचय कोष	२६,०६७,६२६	२१,०५१,९४७
पोशाक	१२,८७८,८७४	१०,६९२,२८०
तालिम तथा विकास खर्च	१९,६०५,९७२	६,७५१,३७०
विदा वापत रकम	८३,७७०,८९१	५०,०३१,३१२
औषधोपचार	-	-
बीमा	२,१२१,५३५	३,०९७,४२९
कर्मचारी प्रोत्साहन	-	-
नगदमा राफसाफ हुने शेयरमा आधारित खर्च	-	-
पेन्सन खर्च	-	-
NFRS अर्न्तगत वित्तिय खर्च	१२,३२६,१६२	७,९०७,६६०
कर्मचारी सम्बन्धित अन्य खर्चहरु	९८,०५८,६६७	७३,८०८,६४५
क) दशैं भत्ता	२९,३६२,९८०	२४,७९९,४६९
ख) अन्य	६८,६९५,६८७	४९,००९,१७६
जम्मा	६७३,५३६,४७४	५०७,७६८,७३८
कर्मचारी बोनस	२०१,१०३,३१५	१८६,०३५,०२१
कुल जम्मा	८७४,६३९,७८९	६९३,८०३,७५९



अन्य संचालित खर्च

४.३७

	यस वर्ष	गत वर्ष
संचालकको बैठक भत्ता	१,९७०,४००	२,८५०,८००
संचालक संबन्धित खर्च	१,२६६,०२७	१,२३९,९५८
लेखापरिक्षण शुल्क	१,५८२,०००	१,५८२,०००
अन्य लेखापरिक्षण सम्बन्धि खर्चहरु	-	-
व्यवसायिक र कानुनी खर्च	९,६९९,४९६	७,९४९,६६६
कार्यालय व्यवस्थापन खर्च	६८,२५७,३७४	५७,३७२,५५९
संचालन पट्टा खर्च	६९,६७०,५७३	५९,३६९,७४९
लगानी सम्पत्तिको संचालन खर्च	-	-
संस्थागत सामाजिक दायित्व खर्च	६,८९०,०८४	१,९६९,४३७
अनरियस पट्टा व्यवस्था	-	-
अन्य	२६०,२३३,९७४	२०५,३३२,४८७
विजुली, पानी र बत्ती	३९,४८४,२८४	२५,८०४,२०७
वीमा	२९,९७५,८३६	२८,५०८,५००
हुलाक, दुरसंचार, फेक्स	४०,५२६,६६२	३०,८८६,५९३
कार्यालय उपकरण, फर्निचर र मर्मत	३५,९२६,२९६	२९,६९४,९७६
भ्रमण भत्ता र खर्च	१४,८९२,०५८	७,४४९,०२५
मसलन्द तथा छपाई	२२,६९७,०६८	१८,९४५,९७३
विज्ञापन	२८,३६०,७९७	२०,२३६,५५५
कानुनी खर्च	२,३२२,९४६	२,५३२,८०६
वार्षिक साधारण सभा खर्च	२,७२८,०४८	१,४९९,८०२
सुरक्षा खर्च	५२,९२०,९३९	४७,८७०,०४९
जम्मा	४९९,४८९,९२८	३३६,०५८,६४९

ह्रासकट्टी र परिषोधन

४.३८

	यस वर्ष	गत वर्ष
सम्पत्ति तथा सामाग्रीमा ह्रास कट्टी	९४,०८८,८४३	८०,७३५,३७६
लगानी सम्पत्तिमा ह्रास कट्टी	-	-
अमूर्त सम्पत्तिको परिषोधन	५,९२४,३४२	५,३५२,८२२
जम्मा	१००,०१३,१८५	८६,०८८,१९८

गैर सञ्चालन आम्दानी

४.३९

	यस वर्ष	गत वर्ष
अपलेखन गरिएको कर्जाको असुली	३,१२०,४६०	१७,९३२,५०१
अन्य आम्दानी	-	-
जम्मा	३,१२०,४६०	१७,९३२,५०१

गैर सञ्चालन खर्च

४.४०

	यस वर्ष	गत वर्ष
कर्जा अपलेखन	१,४४८,२०९	-
रिडन्डेसी व्यवस्था	-	-
पूनःसंरचना खर्च	-	-
अन्य खर्च	-	-
जम्मा	१,४४८,२०९	-

आयकर खर्च

४.४१

	यस वर्ष	गत वर्ष
चालु कर खर्च	५५८,८६७,०१३	५३२,८५५,३८८
यस आ.व.	५४२,८४१,२३३	५२७,५४५,२५१
पछिल्लो आ.व. समायोजन	१६,०२५,७८०	५,३१०,१३७
स्थगन कर खर्च	१,३७४,५०३	५,४७२,१७२
अल्पकालिन भिन्नताहरूको शुरुवात र रिभर्सल	१,३७४,५०३	५,४७२,१७२
कर दरमा बदलाव	-	-
पहिले लेखाङ्कन नगरिएको कर घाटा	-	-
जम्मा आयकर खर्च	५६०,२४१,५१६	५३८,३२७,५६०

कर खर्च र लेखांकन नाफाको हिसाब मिलान

४.४१.१

	यस वर्ष	गत वर्ष
कर अधिको नाफा	१,८०९,९२९,८३२	१,७९५,२१७,९३०
कर ३० प्रतिशत दर	५४२,९७८,९५०	५३८,५६५,३७९
जोडः करको निमित्त घटाउन नमिल्ने खर्चहरूको करमा पर्ने असर	२,११९,९१०	३५०,८३१
घटाउ : छुट सम्पत्तिमा करको असर	१,४६४,९९१	५,८२२,२११
जोड्ने/घटाउने : अन्य वस्तुहरूको करमा असर	-	-
जम्मा कर खर्च	५४३,६३३,८६९	५३३,०९३,९९९
प्रभावकारी कर दर	३०.०%	२९.७%

वाँडन योग्य नाफा/नोक्सानको वितरण

अषाढ मसान्त २०७५

(नेपाल राष्ट्र बैंकको नियमावली बमोजिम)

	यस वर्ष	गत वर्ष
नाफा नोक्सान विवरण बमोजिमको नाफा/नोक्सान	१,२४९,६८८,३१६	१,३०२,४८३,४२९
बाँडफाँड		
जगेडा कोष	२४९,९३७,६६३	२६०,४९६,६८६
सटही घटवढ कोष	१,४३६,२३७	४८६,९९०
पूँजी चुक्ता कोष	-	-
संस्थागत सामाजिक दायित्व कोष	५,६०६,७९९	१३,०२४,८३४
कर्मचारी तालिम कोष	(४,३७२,९१०)	७,२४७,७९६
अन्य	(२०,५८८,६६७)	(२३,१५३,७४९)
स्थगन कर कोष	(१८,६३४,२४२)	(२५,०११,३९१)
लगानी समायोजन कोष	(१,९५४,४२५)	१,८५७,६४२
नियामक समायोजन अधिको नाफा/नोक्सान	१,०१७,६६९,१९३	१,०४४,३८०,९५०
नियामक समायोजन		
व्याज बक्यौता /अघिल्लो व्याज बक्यौता प्राप्त घटवढ	(२७५,७७२,१८६)	-
कर्जा नोक्सान व्यवस्थामा घटवढ	-	-
लगानीमा घाटाको लागि व्यवस्थाको घटवढ	-	-
गैर बैंकिङ्ग सम्पत्तिको व्यवस्थाको घटवढ	(२४,८७०,८२४)	-
स्थगन कर सम्पत्ति घटवढ	-	-
ख्याती घटवढ	-	-
मोलतोल खरिदमा नाफाको घटवढ	-	-
विमाङ्गि घाटाको घटवढ	(२६,८५३,८४५)	-
अन्य	(१०,७६१,९८०)	-
फेयर भेल्यु कोष को घटवढ	(१०,७६१,९८०)	-
वाँडन योग्य नाफा/नोक्सान	६७९,४१०,३५९	१,०४४,३८०,९५०

पूँजीकोष पर्याप्तता तालिका

अषाढ मसान्त २०७५

रु. हजारमा

		यस वर्ष	गत वर्ष
१.१ जोखिम भारत सम्पत्ति			
क)	कर्जा जोखिम	६३,०७९,७०७	४९,६२८,५७३
ख)	सञ्चालन जोखिम	३,४७५,१७६	२,७२१,७०५
ग)	बजार जोखिम	३०,७६०	८३,८०८
	जम्मा जोखिम भारत सम्पत्ति (पिल्लर II को समायोजन अगाडी)	६६,५८५,६४३	५२,४३३,०८६
	पिल्लर II अन्तरगतको समायोजन		
SRP 6.4a (7)	जोड : पारस्परिक पूँजी चार्जको कूल आम्दानीको २% जोखिम भारत समर्पित	५८३,०३६	४६,२९७
SRP 6.4a (9)	जोड : समष्टिगत रुपमा जोखिम व्यवस्थापन निति तथा विधिहरु सन्तोषजनक नभएकोले जोखिम भारत सम्पत्तिको ३%	१,९९७,५६९	१,५७३,०२३
	कूल जोखिम भारत सम्पत्ति(पिल्लर II को समायोजन पछाडी)	६९,१६६,२४८	५४,०५३,४०६
१.२ पूँजीकोष			
क) प्राथमिक पूँजी (CET 1 + AT 1)			
क)	चुक्ता पूँजी	९,९४३,१४१	८,५३०,७५९
ख)	शेयर प्रिमियम	८,०५५,६९३	७,०५१,४५६
ग)	प्रस्तावित बोनस शेयर	३०,८८२	-
घ)	साधारण जगेडा कोष	-	६६५,१४९
ङ.)	संचित नाफा	१,९१४,१२४	८६४,१८६
च)	अडिट नगरिएको चालु आ.व. को नाफा/नोक्सान	८०७,७५९	१७,८२९
छ.)	पूँजी फिर्ता जगेडा कोष	-	-
ज)	पूँजी समायोजन कोष	-	-
झ)	लाभांश समिकरण कोष	-	-
ञ)	मोलतोल खरिद नाफा	-	-
ट)	अन्य स्वतन्त्र कोष	-	१८,६३४
ठ)	घटाउने : ख्याति	-	-
ड)	घटाउने : अमूर्त सम्पत्ति	४५,४३९	४७,९८५
ढ)	घटाउने : स्थगन कर सम्पत्ति	-	१८,६३४
ण)	घटाउने : इजाजत प्राप्त वित्तिय संस्थामा रहेको शेयर लगानी	-	-
त)	घटाउने : वित्तिय स्वार्थ रहेको कम्पनिमा रहेको शेयर लगानी	१५,०००	१५,०००
थ)	घटाउने : सिमा भन्दा बढी लगानी रकम	-	-
द)	घटाउने : प्रत्याभूति अन्तरगत गरिएको लगानी	-	-
ध)	घटाउने : पारस्परिक कस होल्डिङ	-	-
न)	घटाउने : प्रयोगमा नभएको र सिमा भन्दा बढी गरिएको घर तथा जग्गा	४,८७७	४,८७७
प)	घटाउने : नगद प्रवाहको हेजिङ	-	-
फ)	घटाउने : परिभाषित पेन्सन सविधा सम्पत्ति	-	-
ब)	घटाउने : लेखाङ्कन नगरिएको परिभाषित पेन्सन सुविधाको दायि	-	-
भ)	घटाउने : कोषको नकारात्मक मौज्जात	-	-
म)	घटाउने : अन्य	-	-
	पिल्लर II अन्तरगतको समायोजन		
SRP 6.4.a(1)	घटाउने : व्यवस्थामा काम		
SRP 6.4.a(2)	घटाउने : सम्बन्धित पक्षलाई दिइएका कर्जा सुविधा तथा निर्धारित क्षेत्रमा प्रवाहित कर्जा सुविधा		
	अतिरिक्त Tier 1 (AT 1)		
क)	जम्मा नहुने परपेच्युअल शेयर पूँजी		
ख)	परपेच्युअल ऋण उपकरण		
ग)	स्टक प्रिमियम		
ख) पूरक पूँजी Tier 2			
क)	चुक्ता नहुने र लाभांश जम्मा नहुने अगाधिकार शेयर	६८०,५८५	५६०,४१९
ख)	सुरक्षण नराखिएको सहायक आवधिक ऋण	-	-
ग)	हाईब्रिड पूँजी उपकरणहरु	-	-
घ)	स्टक प्रिमियम	-	-
ङ.)	असल कर्जाको नोक्सानी व्यवस्था	६५४,८६८	५४९,१८४
च)	सटही समिकरण कोष	१०,७१७	९,२८०
छ.)	लगानी समायोजन कोष	१५,०००	१,९५४
ज)	सम्पत्ति पुनर्मुल्याङ्कन कोष	-	-
झ)	अन्य कोष	-	-
	जम्मा पूँजी कोष (Tier I and Tier II)	१०,६२३,७२६	९,०९१,१७७
१.३ पूँजीकोष अनुपात			
क)	साधारण शेयर Tier 1 पूँजी र जम्मा जोखिम भारत सम्पत्ती (Pillar II) को समायोजन पछाडी)	१४.३८	१५.७८
ख)	पूँजीकोष/कूल जोखिम भारत सम्पत्ति- Tier I & Tier II - Pillar II को समायोजन पछाडी)	१५.३६	१६.८२

पूँजीकोष पर्याप्तता तालिका
२०७५ आषाढ मसान्त

रकम रु. हजारमा

सम्पत्ति	२०७५ आषाढ मसान्त							गत आ.व.		
	कित्ताबी मूल्य	विशेष व्यवस्था	गणना गर्न सकिने सि आर एम	खुद रकम	जोखिम भारति	जोखिम भारित रकम	खुद रकम	जोखिम भारति	जोखिम भारित रकम	
बासलात भित्रका कारोबार										
नागद मौज्जात	३,३०९,२२१			३,३०९,२२१		०%		१,९६२,५५७	०%	
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात सुन	७,०९६,६०८			७,०९६,६०८		०%		५,४६१,४३९	०%	
नेपाल सरकारको ऋणपत्रमा लगानी	६,७४६,७३२			६,७४६,७३२		०%		३,६७९,१००	०%	
नेपाल सरकार उपरको सम्पूर्ण दावी	१,२९,८४५			१,२९,८४५		०%		१६२,५०५	०%	
नेपाल राष्ट्र बैंक ऋणपत्रमा गरिएको लगानी	८७२,२४२			८७२,२४२		०%		९४२,९२०	०%	
नेपाल राष्ट्र बैंक उपरको सम्पूर्ण दावी	-			-		०%		१०,५८५	०%	
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating 0-1)	-			-		०%		-	०%	
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating -2)	-			-		२०%		-	२०%	
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating -3)	-			-		५०%		-	५०%	
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating 4-6)	-			-		१००%		-	१००%	
विदेशी सरकार तथा केन्द्रीय बैंक उपरको दावी (ECA Rating- 7)	-			-		१५०%		-	१५०%	
BIS, IMF, ECB, EC र बहुपक्षिय विकास बैंकहरू उपरको दावी	-			-		०%		-	०%	
बहुपक्षिय विकास बैंकहरू उपरको दावी	-			-		१००%		-	१००%	
सार्वजनिक संस्था उपरको दावी (इसिए ०-१)	-			-		२०%		-	२०%	
सार्वजनिक संस्था उपरको दावी (इसिए ०-२)	-			-		५०%		-	५०%	
सार्वजनिक संस्था उपरको दावी (इसिए ३-६)	-			-		१००%		-	१००%	
सार्वजनिक संस्था उपरको दावी (इसिए ७)	-			-		१५०%		-	१५०%	
तोकिएको पूँजी कोष कायम गर्ने स्वदेशी बैंकहरू उपरको दावी	२,२७४,९९८			२,२७४,९९८		२०%		४५५,०००	२०%	
तोकिएको पूँजी कोष कायम नगर्ने स्वदेशी बैंकहरू उपरको दावी	-			-		१००%		-	१००%	
विदेशी बैंकहरू उपरको दावी (इसिए ०-१)	१,२५६,८१५			१,२५६,८१५		२०%		२५१,३६३	२०%	
विदेशी बैंकहरू उपरको दावी (इसिए- २)	३२४,०१३			३२४,०१३		५०%		१६२,००७	५०%	
विदेशी बैंकहरू उपरको दावी (इसिए ३-६)	-			-		१००%		-	१००%	
विदेशी बैंकहरू उपरको दावी (इसिए-७)	-			-		१५०%		-	१५०%	
तोकिएको पूँजी कोषमा भन्दा १ प्रतिशत भन्दा बढीले पूँजीकोष कायम गर्ने, सार्क क्षेत्रभित्र स्थापना भएका विदेशी बैंक उपरको दावी	७८,२०१			७८,२०१		२०%		१५,६४०	२०%	
स्वदेशी संघ संस्थाहरू उपरको दावी	२४,८३५,०४८			२४,८३५,०४८		१००%		२४,८३५,०४८	१००%	
विदेशी संघ संस्थाहरू उपरको दावी (इसिए ०-१)	-			-		२०%		-	२०%	
विदेशी संघ संस्थाहरू उपरको दावी (इसिए- २)	-			-		५०%		-	५०%	
विदेशी संघ संस्थाहरू उपरको दावी (इसिए ३-६)	-			-		१००%		-	१००%	
विदेशी संघ संस्थाहरू उपरको दावी (इसिए-७)	-			-		१५०%		-	१५०%	

सम्पत्ति	२०७९ आषाढ मसान्त							गत आ.व.		
	किताबी मूल्य	विशेष व्यवस्था	गणना गर्न सकिने सि आर एम	खुद रकम	जोखिम भारति	जोखिम भारित रकम	खुद रकम	जोखिम भारति	जोखिम भारित रकम	
उपभोग्य तथा साना कर्जा (भाखा ननाघेका)	१६,७८६,३८९		२९१,८७४	१६,४९४,५१५	७५%	१२,३७०,८८७	१४,९०६,७५३	७५%	११,१८०,०६५	
ग्रानलूटेटी सीमा बाहेक अन्य शर्त पालना गरको उपभोग्य तथा साना कर्जा	११,०८७,९४२			११,०८७,९४२	१००%	११,०८७,९४२	-	१००%	-	
आवासीय घरजग्गाबाट सुरक्षित दाबी	६,७४०,१३८			६,७४०,१३८	६०%	४,०४४,०८३	६,८४८,३९३	६०%	४,१०९,०३६	
आवासीय घरजग्गाबाट पूर्ण सुरक्षित नभएको दाबी				-	१५०%	-	-	१५०%	-	
आवासीय घरजग्गाबाट सुरक्षित दाबी (भाखा नाघेका)	२३,८३०	५,५९९		१७,२३१	१००%	१७,२३१	४,९८७	१००%	४,९८७	
व्यापारिक घरजग्गाबाट सुरक्षित दाबी	९,७३,६५६			९,७३,६५६	१००%	९,७३,६५६	८,१२,५२९	१००%	८,१२,५२९	
भक्तुनी अविधि समाप्त भइसकेको दाबी (घरजग्गा सुरक्षण भाएका बाहेक)	३४२,५००	१९१,१७९		१,५४२,०४४	१५०%	२२६,९८१	४८,०८५	१५०%	७९,१२७	
उच्च जोखिमयुक्त दाबी	१,५४२,०४४			१,५४२,०४४	१५०%	२,३१३,०६६	९६३,८४१	१५०%	१,४४५,७६२	
स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी	१०७,७२१			१०७,७२१	१००%	१०७,७२१	९७,७२१	१००%	९७,७२१	
स्टक एक्सचेन्जमा सूचीकृत नभएको कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी	२०,०३०			२०,०३०	१५०%	३०,०४५	५,०३०	१५०%	७,५४५	
कर्मचारी कर्जा (आवासीय घरजग्गाबाट सुरक्षित)	४५३,९८५			४५३,९८५	६०%	२७२,३९१	३८६,८६६	६०%	२३२,१२०	
उठ्ठने व्याज/नेपाल सरकारको ऋणपत्र उपरको दाबी	-			-	०%	-	-	०%	०००	
मार्गस्थ नागद तथा अरु नागद जन्त्य संग्रहको प्रकृत्यामा रहेको	-			-	२०%	-	१,०१४,१०६	२०%	२०२,८२१	
अन्य सम्पत्ति	१,६८६,३०८			१,६८६,३०८	१००%	१,६८६,३०८	१,५१९,३१२	१००%	१,५१९,३१२	
जम्मा (क)	८५,६८७,६६७	१९६,७७८	२९१,८७४	८५,९८५,६१५		५८,८४९,३६८	७१,९६३,१२६		४६,७७१,९९१	
वासवात बाहिरका कारोबार										
जुनमुकै बेला फिर्ता लिन सकिने प्रतिबद्धता				-	०%	-	-	०%	-	
विल्स कलेक्सन	६,४३५			६,४३५	०%	-	३,८४१	०%	-	
अग्रिम विनिमय सम्भौता सम्बन्धी दायित्व	२०७,०७७			२०७,०७७	१००%	२०,७०८	४०२,८६७	१००%	४०,२८७	
६ महिना भन्दा कम अवधिको प्रतित पत्र(स्वदेशी कारोबार पक्ष)	१,३९७,४१६		२४२,९१५	१,३९७,४१६	२०%	२७९,४८३	९,८३,४८३	२०%	१,६६,६९७	
विदेशी कारोबार पक्ष (इसिए श्रेणीकृत ०-१)				-	२०%	-	-	२०%	-	
विदेशी कारोबार पक्ष (इसिए श्रेणीकृत २)				-	५०%	-	-	५०%	-	
विदेशी कारोबार पक्ष (इसिए श्रेणीकृत ३-६)				-	१००%	-	-	१००%	-	
विदेशी कारोबार पक्ष (इसिए श्रेणीकृत ७)				-	१५०%	-	-	१५०%	-	
६ महिनाभन्दा कम अवधिको प्रतित-पत्र (स्वदेशी कारोबार पक्ष)	६६२,५५९		३८,७९१	६२३,७६८	५०%	३११,८८४	६७०,९०५	५०%	३३५,४४२	
विदेशी कारोबार पक्ष (इसिए श्रेणीकृत ०-१)				-	२०%	-	-	२०%	-	
विदेशी कारोबार पक्ष (इसिए श्रेणीकृत २)				-	५०%	-	-	५०%	-	
विदेशी कारोबार पक्ष (इसिए श्रेणीकृत ३-६)				-	१००%	-	-	१००%	-	
विदेशी कारोबार पक्ष (इसिए श्रेणीकृत ७)				-	१५०%	-	-	१५०%	-	
विड बण्ड, परफरमेन्स बण्ड, काउण्टर यारोप्टी स्वदेशी कारोबार पक्ष	३,८३६,५३३		१३८,५५२	३,७००,०४१	५०%	१,८५०,०२०	२,३४६,३९५	५०%	१,१७३,१६८	

बासलात बाहिरका कारोवार					खुद रकम	जोखिम भारति	जोखिम भारित रकम	खुद रकम	जोखिम भारति	जोखिम भारित रकम
विदेशी कारोवार पक्ष (इसिए श्रेणीकृत ०-१)					-	२०%	-	-	२०%	-
विदेशी कारोवार पक्ष (इसिए श्रेणीकृत २)					-	५०%	-	-	५०%	-
विदेशी कारोवार पक्ष (इसिए श्रेणीकृत ३-६)					-	१००%	-	-	१००%	-
विदेशी कारोवार पक्ष (इसिए श्रेणीकृत ७)					-	१५०%	-	-	१५०%	-
प्रत्याभूति सम्बन्धी प्रतिबद्धता					-	५०%	-	-	५०%	-
बैङ्कबाट सुरक्षणको रूपमा प्रदान गरिएका जमानतहरू					-	१००%	-	-	१००%	-
पुनः खरीद सम्झौता अन्तर्गतकोकजा					-	१००%	-	-	१००%	-
अग्रिम भुक्तानी जमानत	८२४,१०३			३,७३०	८२०,३७३	१००%	८२०,३७३	३८७,९१०	१००%	३८७,९१०
वित्तीय जमानत	१५०			१०५	०४५	१००%	०४५	१,२४५	१००%	१,२४५
स्वीकार तथा दरपठ					-	१००%	-	-	१००%	-
भुक्तानी नगरिएको भाग तथा आशिक भुक्तानी गरिएको					-	१००%	-	-	१००%	-
अपरिवर्त्य कर्जा प्रतिबद्धता छोटो अवधि					४,४४०,०५७	२०%	८८८,०११	३,३७६,००५	२०%	६,७५,२०१
अपरिवर्त्य कर्जा प्रतिबद्धता लामो अवधि					-	५०%	-	-	५०%	-
नियामक पूर्ण आवश्यकता भन्दा १ प्रतिशत बढी पूर्ण भाएका साकं मुलुकहरूमा स्थापित भएका विदेशी बैक उपर दावि					-	२०%	-	-	२०%	-
अन्य सम्भावित दायित्वहरू					५९,८१५	१००%	५९,८१५	४७,३९३	१००%	४७,३९३
भुक्तानी हुन बाँकी दावी					-	२००%	-	-	२००%	-
जम्मा (ख)				११,६७९,१२१	११,२५५,०२८		४,२३०,३३९	८,२३०,३३९		२,८५७,३८२
कूल कर्जा जोखिम क + ख				११,६७९,१२१	११,२५५,०२८		४,२३०,३३९	८,२३०,३३९		२,८५७,३८२
पिल्लर II अन्तर्गतको समायोजन				१९६,७७८	१९६,७७८		७१५,९६७	७९,३८३,१६९		४९,६२८,५७३
जाडे: ६.४ (क) (३) अन्तर्गत प्रति ग्राहक कर्जा तथा सुविधा सीमा भन्दा बढि पत्राहित कर्जा तथा सुविधाको १० प्रतिशत					-			-		
जाडे: ६.४ (क) (४) अन्तर्गत पुनः स्वीकार हुने गरी विक्री गरिएका कर्जाहरूको १ प्रतिशत					-			-		
कूल कर्जा जोखिम पिल्लर II अन्तर्गतको समायोजन पछि				१९६,७७८	१९६,७७८		७१५,९६७	७९,३८३,१६९		४९,६२८,५७३

सि. आर. एम को लागि योग्य रकम
२०७५ आषाढ मसान्त

Rs. (000)

कर्जा रकम	अन्य बैकमा रहेको निक्षेप	अन्य वित्तिय संस्थामा रहेको निक्षेप	सुन	नेपाल सरकार तथा ने. रा. बैकमा रहेको सुरक्षण	नेपाल सरकारको प्रत्याभूति	अन्य देशका सरकारको जमानत	स्वदेशी बैकको जमानत	बहु पक्षिय विकास बैकको जमानत	विदेशी बैकको सुरक्षण तथा जमानत	जम्मा
क	ख	ग	ङ	च	छ	ज	झ	ञ	ट	ड
वित्तिय अवस्था विवरण (बासलात) भित्रको कारोबार										
विदेशी सरकार तथा केन्द्रिय बैक उपरको ढावि (इ सि ए -२)										
विदेशी सरकार तथा केन्द्रिय बैक उपरको ढावि (इ सि ए -३)										
विदेशी सरकार तथा केन्द्रिय बैक उपरको ढावि (इ सि ए ४-६)										
विदेशी सरकार तथा केन्द्रिय बैक उपरको ढावि (इ सि ए -७)										
बहुपक्षिय विकास बैकहरु उपरको ढावि										
सार्वजनिक संस्था उपरको ढावि (इ सि ए ०-१)										
सार्वजनिक संस्था उपरको ढावि (इ सि ए -२)										
सार्वजनिक संस्था उपरको ढावि (इ सि ए ३-६)										
सार्वजनिक संस्था उपरको ढावि (इ सि ए -७)										
तोकिएको पूँजीकोष कायम गर्ने स्वदेशी बैकहरु उपरको ढावि										
तोकिएको पूँजीकोष कायम नगर्ने स्वदेशी बैकहरु उपरको ढावि										
विदेशी बैक उपरको ढावि (इ सि ए ०-१)										
विदेशी बैक उपरको ढावि (इ सि ए -२)										
विदेशी बैक उपरको ढावि (इ सि ए ३-६)										
विदेशी बैक उपरको ढावि (इ सि ए -७)										
तोकिएको पूँजीकोषमा भन्दा १ प्रतिशत भन्दा बढीले पूँजीकोष कायम गर्ने , साक क्षेत्र भित्र स्थापना भएका विदेशी बैक उपरको ढावि										
स्वदेशी सघ संस्था उपरको ढावि										
विदेशी सघ संस्था उपरको ढावि (इ सि ए ०-१)										
विदेशी सघ संस्था उपरको ढावि (इ सि ए -२)										
विदेशी सघ संस्था उपरको ढावि (इ सि ए ३-६)										
विदेशी सघ संस्था उपरको ढावि (इ सि ए -७)										
उपभोग्य तथा साना कर्जा (भाखा ननाघेका)	२८१,२३०	-	८,६११,५००	२,०३२,२६८						२९१,८७४
ग्रानुलारीटी सिमा बाहेक अन्य शर्त पालना गरेको उपभोग्य तथा साना कर्जा										
आवासिय घर जग्गाबाट सुरक्षित ढावि										
आवासिय घर जग्गाबाट पूर्ण सुरक्षित नभएको ढावि										
आवासिय घर जग्गाबाट पूर्ण सुरक्षित ढावि (भाखा नाघेका)										
व्यापारिक घर जग्गाबाट सुरक्षित ढावि										



संचालन जोखिमका लागि जोखिम भार सम्पत्ति
२०७५ आषाढ मसान्त

रकम रु.०००

क्र.स.	विवरण	आर्थिक वर्ष			गत वर्ष
		२०७१/०७२	२०७२/०७३	२०७३/०७४	
१	खुद व्याज आम्दानी	१,३५५,९२२	१,८५७,३२०	२,३२६,९९२	
२	कमिशन तथा छुट आम्दानी	९९,६२५	९९,४२०	१२४,७९०	
३	अन्य संचालन आम्दानी	१७९,१८९	२२६,१५७	३०९,२३९	
४	सटही घटवढ आम्दानी	७९,३४५	११६,५११	१३३,२५३	
५	यस वर्षमा मुलतवी व्याजमा थपघट	१४,२३४	२३,४४७	२८,९०७	
६	कूल आम्दानी (क)	१,७२०,३१५	२,३१४,८५५	२,९१५,१८१	
७	तोकिएको प्रतिशत रकम (ख)	१५%	१५%	१५%	
८	कूल आम्दानीको तोकिएको प्रतिशतले हुने रकम (ग : क + ख)	२५८,०४७	३४७,२२८	४३७,२७७	
९	संचालन जोखिमका लागि आवश्यक पूँजी (घ : ग को औसत)	३४७,५१८			२७२,१७०
१०	जोखिम भार (१० प्रतिशत पूँजी आवश्यकताको पारस्परिक) (ङ)	१०			१०
११	जोखिम भार सम्पत्ति वरावरको रकम (च : घ ङ ड)	३,४७५,१७६			२,७२९,७०५
६.४ अ (द) पिल्लर II अन्तरगतको समायोजन (गत ३ वर्षको कूल आम्दानी ऋणात्मक भएमा)					
१	कूल कर्जा तथा लगानी (विपेश व्यवस्था कट्टा पछि)	-			-
२	संचालन जोखिमको लागि आवश्यक पूँजी (५ प्रतिशत कूल कर्जा र लगानीको)	-			-
३	जोखिम भारित वरावरको रकम (१० प्रतिशत पूँजी आवश्यकताको पारस्परिक)	१०			१०
४	जोखिम भारित वरावरको रकम (छ)	-			-
५	संचालन जोखिमको लागि जोखिम भारित रकम (ज : च + छ)	३,४७५,१७६			२,७२९,७०५

बजार जोखिमका लागि जोखिम भारत सम्पत्ति २०७५ आषाढ मसान्त

रकम रु.

क्र.सं.	मुद्रा	विदेशी मुद्राको खुद अवस्था	स्वदेशी मुद्राको खुद अवस्था	सान्दर्भिक खुद अवस्था	अघिल्लो वर्ष सान्दर्भिक अवस्था
१	भारतीय रुपैया	२५,७८२,४३८	४१,२७१,२३८	४१,२७१,२३८	१३०,६८७,९८१
२	अमेरिकी डलर	(५७,२४४)	(६,२७९,६६७)	६,२७९,६६७	७,०९०,७३७
३	पाउण्ड स्टर्लिंग	(१४,२३०)	(२,०६३,३५०)	२,०६३,३५०	२३९,६३४
४	युरो	(१३,९८५)	(१,७८६,७९४)	१,७८६,७९४	४,३३७
५	थाई भाट	४१,५३०	१३५,८८६	१३५,८८६	७३,५०८
६	स्विस फ्रैंक	७८०	८५,१९६	८५,१९६	२४१,५२८
७	अष्ट्रेलियन डलर	७,४६१	६०४,५२८	६०४,५२८	१६२,९५४
८	क्यानेडियन डलर	९,१४५	७६१,४५८	७६१,४५८	२०९,९४८
९	सिंगापुर डलर	१,७३८	१३९,४२२	१३९,४२२	८१,८२९
१०	जापानी येन	(१,५९५,५४६)	(१,५५२,४६६)	१,५५२,४६६	७,४९८,६६८
११	हङकङ डलर	१२,१००	१६८,९९६	१६८,९९६	११९,४५६
१२	डेनिस क्रोनर	३,०००	५१,४३५	५१,४३५	१८,९४८
१३	स्विडिस क्रोनर	५०	६१७	६१७	६१७
१४	साउदी अरब रियाल	६७,३७२	१,९५९,४४७	१,९५९,४४७	७६७,७३७
१५	कतारी रियाल	३५,६९१	१,०६८,९१०	१,०६८,९१०	३०२,०३१
१६	संयुक्त अरब इमिरेट दिराम	८३,०७४	२,४६६,४६७	२,४६६,४६७	१,२२९,४२९
१७	मलेसियन रिङिट	१४,०६५	३७९,०१०	३७९,०१०	३५८,२८४
१८	कोरियन ओन	८६,०००	८,१४४	८,१४४	१८,२६७,८६५
१९	चिनियां युआन	३८,८४६	६३३,५०१	६३३,५०१	२३२,८५०
२०	क्युयति दिनार	२८५	१०२,५६०	१०२,५६०	११,८१५
२१	बहराइन दिराम	२	५७६	५७६	१६,५९३
क)	जम्मा खुद अवस्था		३८,१५५,०३३	६१,५१९,५८७	१६७,६१६,७५०
ख)	निश्चित प्रतिशत			५%	५%
ग)	बजार जोखिमको लागि आवश्यक पूँजी (क X ख)			३,०७५,९७९	८,३८०,८३७
घ)	जोखिम भारत वरावरको रकम (१० प्रतिशत पूँजी आवश्यकताको पारस्परिक)			१०	१०
ङ)	बजार जोखिमको लागि जोखिम भारत रकम : (ग X घ)			३०,७५९,७९३	८३,८०८,३७५

1. Paid-up capital

Paid-up share capital of the Bank has increased from year to year as follows:

Paid Up Capital

The structure of the share capital of the Bank is as follows:

- Authorized capital of NPR 10,000,000,000 represented by 100,000,000 Ordinary Shares of NPR 100 each; and
- Issued capital as of balance sheet date is NPR 8,055,693,000 represented by 80,556,930 Ordinary Shares of NPR 100 each.
- Paid-up capital as of balance sheet date is NPR 8,055,693,000 represented by 80,556,930 Ordinary Shares of NPR 100 each.
- The paid up capital of the Bank as on the balance sheet date is NPR 8,055,693,000 represented by 80,556,930 Ordinary Shares of NPR 100 Paid up share capital of the Bank has increased from year to year as follows:

The Paid-up capital of the Bank as on the balance sheet date is NPR 8,055,693,000 represented by 80,556,930 Ordinary Shares of NPR 100 Paid up share capital of the Bank has increased from year to year as follows:

Financial Year	Paid up Share Capital (NPR)	Remarks
2061/62	550,000,000	Opening Share Capital
2062/63	715,000,000	Issue of 30% right shares
2063/64	821,651,300	14.92% Bonus shares
2064/65	901,339,300	NPR 79,688,000 calls in advance included
2065/66	1,479,269,600	Issue of right shares 10:6 and 12.5% of bonus shares included
2066/67	1,627,196,560	10% Bonus shares included
2067/68	1,627,196,560	
2068/69	2,478,794,560	NPR 851,598,000 paid capital of Standard Finance Limited Merged
2069/70	2,478,794,560	
2070/71	2,776,249,907	12% Bonus shares included
2071/72	3,484,123,196	NPR 174,833,289 calls in advance and NPR 533,040,000 proposed bonus share included

NFRS related adjustment for Paid-up capital

Financial Year	As per GAAP	Adjustment	As per NFRS	Remarks
2072/73 (Transition phase-Opening adjustment)	4,666,430,000	(801,890,000)	3,864,540,000	Issue of right shares NPR5, 55,250,093 and NPR 801,890,000 proposed bonus share. >Proposed bonus share on the year of issuance not being part of share capital as per NFRS has been reduced from share capital
2073/74 (Comparative Year)	7,716,605,100	(665,149,000)	7,051,456,100	Calls in advance of NPR 452,756,100 of 12% right shares and NPR 665,149,000 > Proposed bonus share on the year of issuance not being part of share capital as per NFRS has been reduced from share capital.
2074/75 (First Time Adoption)	8,055,693,000	-	8,055,693,000	

2. Reserve**a) General Reserve**

Section 44 of Bank and Financial Institutions Act 2073 requires the Bank to allocate at least 20% of the net profits of every year to General Reserve until it is twice the paid-up capital. The Bank has appropriated NPR 249,937,663 of the net profits to General Reserve in the current year.

Particulars	This Year	Previous Year
Opening General Reserve	864,186,016	603,689,330
20% of Profit to be transferred	249,937,663	260,496,686
Closing General Reserve	1,114,123,679	864,186,016

b) Exchange Equalization Reserve

Section 45 Bank and Financial Institutions Act 2073 requires, 25% of revaluation gain from foreign currency exchange rate differences to be transferred to Exchange Equalization Reserve and revaluation loss is charged to profit and loss account. 25% of Revaluation profit of foreign currency accounts during the current period amounting NPR 1,436,237 been transferred to exchange fluctuation fund maintained by the Bank.

Particulars	As at 16 July 2018	As at 15 July 2017
Opening Exchange Equalization Reserve	9,280,311	8,793,320
25% of Revaluation gain	1,436,237	486,990
Closing Exchange Equalization Reserve	10,716,548	9,280,311

c) Fair Value Reserve

The net change in fair value of financial assets that are measured at fair value and change in fair value is recognized in other comprehensive income until assets are derecognized. Cumulative amount of change in fair value of financial reserve during this year is negative reserve of NPR 10,213,803.

Particulars	As at 16 July 2018	As at 15 July 2017
Opening Fair Value Reserve	548,177	407,466
Transfer/ Adjustment in Reserve	(10,761,979)	140,711
Closing Fair Value Reserve	(10,213,803)	548,177

d) Assets Revaluation Reserve:

Assets are recognized under cost model and they are presented under historical cost. So, no assets have been revalued as on balance sheet date.

e) Skill Enhancement Fund

NRB Directive 6 requires BFIs to incur expenses towards employee training and development equivalent to at least 3% of the preceding year's total staff expenses which amounts NPR 15,233,062 (excluding staff bonus). Unspent amount of training fund carried forward from previous financial year is NPR 7,247,716. Total training expense of this year amounted to NPR 19,605,972. Since 3% of last year training expense could not be expensed out, unspent amount of training fund for current FY is NPR 2,874,806 which has been shown under Employment Skill Enhancement Fund in Statement of Changes in Equity.

Particulars	As at 16 July 2018	As at 15 July 2017
Opening Skill Enhancement Fund	7,247,716	-
Add : 3% of Last Year Staff Expense	15,233,062	13,999,087
Actual Staff Training Expense this year	19,605,972	6,751,370
Closing Skill Enhancement Fund	2,874,806	7,247,716

f) Corporate Social Responsibility Fund

NRB Directive 6 requires BFIs to create Corporate Social Responsibility Fund and appropriate an amount equivalent to 1% of net profit annually into this fund for covering expenditure related to CSR activities in the subsequent year. Accordingly, the Bank had opening reserve of NPR 13,024,834 out of which NPR 6,890,084 has been spent this year for CSR activities. This year, bank has also appropriated 1% of net profit i.e. NPR 12,496,883 and therefore total fund in this amount is NPR 18,631,633 and shown as Corporate Social Responsibility Fund in Statement of Changes in Equity.

Particulars	As at 16 July 2018	As at 15 July 2017
Opening CSR Fund	13,024,834	-
Add : 1% of profit this year	12,496,883	13,024,834
Less: CSR expense this year	6,890,084	-
Closing CSR Fund	18,631,633	13,024,834

g) Regulatory Reserve

The amount to this reserve has been allocated from profit/retained earnings as per the Directive of NRB for the purpose of implementation of NFRSs and is not regarded as free for distribution of dividend. Total adjustments during the transition period FY 2072-73 and FY 2073-74 has been routed through retained earnings and all such cumulative adjustments has been transferred to regulatory reserve in the FY 2074-75, being the first time adoption of NFRS. Details are as presented under:

Details	This Year	Previous Year
Opening Regulatory reserve	-	-
Adjustment	338,258,835	-
Interest Suspense	275,772,186	-
Investment Property Provision	24,870,824	-
Actuarial loss	26,853,845	-
Fair Value of Reserve	10,761,980	-
Closing Regulatory Reserve	338,258,835	-

h) Investment Adjustment Reserve

The Bank has maintained adequate reserve in compliance with NRB Directives 08/2075 for unlisted investments according to which 100% reserve to be created for investments not being listed. Bank has investment in NEPS which is not listed and therefore 100% reserve has already been created in earlier years. Also, 2% reserve that had been created in earlier years for other listed shares has been adjusted this year, since the reserve is not required as per NRB directive 4/2075.

Particulars	As at 16 July 2018	As at 15 July 2017
Opening IAR	16,954,425	15,096,783
Add: Additional Reserve during this year	-	1,857,642
Less: Adjustment in Reserve	(1,954,425)	-
Closing IAR	15,000,000	16,954,425

Investment Adjustment Reserve for the year is presented below:

Particulars	Net Investment	Required Reserve
Unlisted Securities @100%-NEPS	15,000,000	15,000,000
Closing balance	15,000,000	15,000,000

i) Share Premium

Share premium includes the excess amount received against the Face value of the issued shares. During this year, excess of NPR 30,881,765 were received against the 12 % right shares auction. The unsubscribed right shares were auctioned and the amount in excess of fair value is shown under share premium.

3. Investment Securities:

Investment Securities have been valued under fair value or amortized cost as allowed under NFRS 9. Closing Market Price of Securities has been used as the Fair value of the Asset/Securities for investment securities valued at Fair Value through Other Comprehensive Income. Different Fair Value Hierarchy has been considered (Level 1, Level 2 and Level 3) depending upon the availability of information and regarding the valuation of other investments through amortized cost, EIR rate has been used for booking the amortized cost of investment and interest income accordingly.

4. Loans & Advances to B/FIs and customers:

Loans & Advances to B/FIs and Customers have been valued under amortized cost as allowed under NFRS Separate Effective Interest Rate (EIR) has not been computed since all the relevant transactions costs for computing EIR are ignored due to impracticability to determine the relevant costs as allowed by Carve Out issued by ICAN.

As per para 63 of NAS 39, an entity shall assess at the end of each reporting period if there is any objective evidence that financial asset or group of financial assets measured at amortized cost is impaired. Bank has applied Para 63 and has computed impairment loss. However, as per the Carve-out issued by ICAN as a mandatory treatment of impairment loss for the transition period for banks and financial institution, impairment loss to be measured at higher of amount derived as per norms prescribed by NRB for loan loss provision and as per para 63. Details of such impairment is as mentioned below:

Particulars	This Year	Previous Year	P/L Impact
Impairment (A)	279,209,527	227,430,727	51,778,806
Provision as per NRB (B)	851,646,280	698,910,408	123,181,886
Impairment to be considered as Alternative Treatment by ICAN (Higher of A or B)	851,646,280	698,910,408	123,181,886

Higher of impairment as per para 63 of NAS 39 and as per the provision norms prescribed by NRB for loans and advances has been considered in preparing financial statements.

5. Segmental reporting

5.1 Segment Analysis

Growth, profitability, risks differs with the bank having different nature of operation and depending upon the location. Reporting segment has been identified on the basis of its geographical business presence in seven province of federal structure of Nepal. The Bank operates in the following segments:

Province wise Loan, Deposit, number of branches and staffs Province wise

Rs. ‘000

Province No.	Loan	Deposit	No of Branch	No of Staff
1	10,151,882	5,661,737	16	114
2	5,341,610	2,472,941	15	98
3	30,516,597	26,865,304	23	230
4	9,401,800	11,638,496	15	137
5	6,749,006	2,564,676	7	65
6	253,786	274,314	5	19
7	2,225,288	514,160	5	30
Head Office	427,282	22,483,091	1	260
Total	65,067,251	72,474,720	87	953

Note* Number of branches do not include the extension counter

5.2 Segment reporting for the year ended 16 July 2018 is given below:

Rs ‘000

Particulars	Province 1	Province 2	Province 3	Province 4	Province 5	Province 6	Province 7	Total
Revenues from external customers	1,153,592	676,410	3,607,871	1,242,796	897,918	20,317	249,317	7,848,224
Intersegment revenues	323,279	221,963	172,307	-189,113	344,619	-4,338	131,382	1,000,100
Gross revenue	1,476,871	898,374	3,780,179	1,053,682	1,242,537	15,978	380,699	8,848,324
Interest revenue	1,100,510	636,525	3,411,274	1,163,391	858,021	17,460	236,557	7,423,742
Interest expense	263,884	116,298	1,599,773	591,244	128,912	9,472	19,482	2,729,068
Net interest revenue	836,626	520,226	1,811,501	572,147	729,109	7,987	217,075	4,694,673
Depreciation and amortization	7,321	7,415	18,539	13,351	7,110	1,010	2,361	57,109
Segment Profit /Loss	476,711	233,174	1,471,543	647,948	324,944	376	71,318	3,226,018
Entity's interest in profit or loss of associates accounted using equity method								
Other material non-cash items								
Impairment of assets	111,726	71,361	437,069	131,417	74,843	2,525	22,228	851,171
Segment Assets	10,448,220	5,563,991	31,265,742	10,055,417	6,981,831	351,468	2,357,651	67,024,323
Segment liabilities	6,633,109	3,196,178	29,560,338	12,536,642	3,366,235	314,159	745,617	56,352,281

- Revenue from external customers includes the total interest and non-interest revenue. Head Office income and expense has not been considered for segmental reporting.
- Segment assets includes net position of borrowed & lending fund of one segment by another segment and Inter-segment business (Lending & Borrowing) pricing are applied accordingly to the internal policy of bank. Accordingly revenue have been derived and presented in Segment Reporting.Net revenue includes total revenue from external customers aggregated with the intersegment revenues as well.
- Segment profit or loss includes the profit before tax and bonus.
- Impairment of assets includes the total impairment of loan and advances.
- Segment assets and liabilities has been netted off from total assets and liabilities regarding the items that can be offset.(contra items)

5.3 Reconciliation of reportable segment revenues, profit or loss, assets and liabilities:

Rs. “000

Particulars	Amount
Revenues	
Total revenues for reportable segments	8,848,324
Other revenues	588,158
Elimination of intersegment revenues	(1,000,100)
Entity’s revenues	8,436,382
Profit or loss	
Total profit or loss for reportable segments	3,226,018
Other profit or loss	
Elimination of intersegment profits	(1,000,100)
Unallocated amounts	(415,989)
Profit before income tax	1,809,929
Assets	
Total assets for reportable segments	67,024,323
Other assets	-
Unallocated amounts	17,784,783
Entity assets	84,809,106
Liabilities	
Total liabilities for reportable segments	56,352,281
Other liabilities	-
Unallocated liabilities	28,456,825
Entity’s liabilities	84,809,106

5.4 Information about products and services

Products separately identifiable are Corporate, Deprived Sector Lending, Mid-Sized Business, Retail and Small and Medium Enterprises. Revenue from each category is as mentioned below:

Rs. “000

Particulars	Amount
Corporate	2,885,004
DSL	351,440
MSB	640,421
Retail	1,725,976
SME	1,756,389
Treasury & Other	407,123
Total	7,766,355

5.5 Information about geographical areas

Revenue from following geographical areas

Rs. “000

Particulars	Amount
Domestic	8,848,324
Province 1	1,476,871
Province 2	898,374
Province 3	3,780,183
Province 4	1,053,682
Province 5	1,242,537
Province 6	15,978
Province 7	380,699
Foreign	-
Total	8,848,324

5.6 Information about major customers

Major customer do not contribute more than 10% of entity's revenue. Entity's dependence on single customer is substantially lower not contributing more than entity's revenue by single customer.

6. Transition from previous GAAP to NFRS**6.1 Reconciliation of total equity as at 01.04.2073 and 31.03.2074**

Particulars	Explanatory Note	As at 01.04.2073	As at 31.03.2074
		(Date of Transition)	(End of last period presented under previous GAAP)
Total equity under Previous GAAP		5,340,202,752	8,211,005,911
Adjustments under NFRSs:			
Impairment on loan and advances		-	-
Fair value & employees benefit accounting of staff loan	a	211,616	7,907,660
Lease accounting		-	-
Measurement of investment securities at fair value	b	698,250	2,193,123
Revaluation of property & equipment			
Recognition of investment property	c	119,519,545	24,870,824
Amortization of debt securities issued		-	-
Deferred tax	d	(66,308,265)	(44,147,770)
Defined benefit obligation of employees	e	(63,091,573)	(72,714,970)
Goodwill / Bargain purchase gain		-	-
Interest income	f	163,902,879	192,810,258
Other	g	(211,616)	(7,907,660)
Total Adjustment to equity		154,720,837	103,011,465
Total Equity under NFRSs		5,494,923,589	8,314,017,376

a) Fair value & employees benefit accounting of staff loan

Staff loans are initially recognized at fair value according to NAS 39 – “Financial Instruments: Recognition and Measurement”. Fair value is the amount that equals the future cash flows discounted at benchmark interest rates i.e. 8%. The difference between loans granted amount and its initially recognized fair value is treated as pre-paid staff cost and amortized over the loan period. Excess interest income recognized on amortized cost at benchmark rate over the interest income on concessional rates offered to employees result increase in equity.

Particulars	As at 01.04.2073	As at 31.03.2074
Staff loan including AIR	436,578,454	467,797,234
Pre-paid amount	179,972,250	203,041,914
Fair value of staff loan	256,606,204	264,755,321
Interest income of staff loan	211,616	7,907,660

b) Measurement of investment securities at fair value

All investment securities are initially and subsequently measured at fair value through OCI. Unrealized gain or losses are recognized directly in equity in the "fair value reserve" through Other Comprehensive Income. When the investment is disposed of, the cumulative gain or loss previously recognized in fair value reserve is recognized in the Statement of Profit & Loss and reflected in gain/loss on sale of investment

As per previous GAAP, investment securities available for sale valued at mark to market price or cost whichever is lower, however as per NFRS, they are valued at Market price. Fair value of investment securities is recognized as follows:

Particular	As at 01.04.2073	As at 31.03.2074
Quoted Investment	5,421,252	98,504,363
Unquoted Investment	20,030,000	20,030,000
Total Fair Value of Investment Securities	25,451,252	118,534,363
Cost of Investment Securities	24,869,157	117,751,252
Unrecognized gain or loss	582,095	783,111
Fair value loss recognized as per GAAP	(116,155)	(1,410,013)
Measurement of investment securities at fair value	698,250	2,193,124

c) Recognition of investment property

Non-Banking Assets (NBA) held by bank are classified as investment property and recognized at cost or fair value whichever is lower.

Provision created for NBA assets as per previous GAAP are restated and reversed. Previously, as per NRB directive, separate provision is to be created for NBA, however, under NFRS, impairment testing is done and if to be impaired, they are charged to PL and assets value is impaired. Therefore, under GAAP, NBA is netted off with provision whereas under NFRS, such provision is reversed and restated.

Particular	As at 01.04.2073	As at 31.03.2074
Provision for NBA	119,519,545	24,870,824
Total	119,519,545	24,870,824

d) Deferred tax

Tax effect of all the NFRS adjustment are created and reflected under deferred tax income or expenses.

All the adjustments relating to current year are currently tax and all the prior year NFRS adjustments have been deferred.

Particular	As at 01.04.2073	As at 31.03.2074
Fair value & employees benefit accounting of staff loan	211,616	7,907,660
Interest Suspense reversal	163,902,879	192,810,258
Defined benefit obligation of employees	(63,091,573)	(72,714,970)
Reversal of NBA provision	119,519,545	24,870,824
Measurement of investment securities at fair value	698,250	2,193,124
Amortization of prepaid staff loan	(211,616)	(7,907,660)
Total NFRS adjustment	221,029,102	147,159,236
Deferred Tax	66,308,264	44,147,771

e) Defined benefit obligation of employee: (Gratuity and Leave Liability)

Under previous GAAP, provision for gratuity and leave were created under the relevant provisions of the Act by the Bank without using actuarial valuation report. Actuarial Valuation has been used for valuation of gratuity and leave under NFRS and therefore, additional impact of gratuity and leave liability due to actuarial valuation disclosed as follow.

Particular	As at 01.04.2073	As at 31.03.2074
Gratuity Liability	64,134,663	74,463,973
Leave Liability	(1,043,090)	(1,749,003)
Additional effect in personal expense	63,091,573	72,714,970

f) Interest Income

Under previous GAAP, NRB had prescribed the cash basis method for recognizing interest income. But, NFRS requires that the all the incomes shall be recognized on accrual basis. Interest suspense created as per NRB in previous periods have been reversed and transferred to retained earnings to comply with NFRS.

Particular	As at 01.04.2073	As at 31.03.2074
Interest Suspense reversal	163,902,879	192,810,258

g) Other (Amortization of prepaid)

Staff loans are initially recognized at fair value according to NAS 39 – “Financial Instruments: Recognition and Measurement” under NFRS.

Fair value is the Present value of future cash flows discounted at benchmark rate i.e. 8% considered. However, under GAAP, total amount of loan and advance granted is recognized. The difference between granted amount and its fair value is treated as pre-paid staff cost and amortized over the loan period. The amortized cost of staff loan is disclosed as finance charge expenses under personal expenses.

Particular	As at 01.04.2073	As at 31.03.2074
Finance Charge	211,616	7,907,660

6.2 Effect of NFRS adoption for the statement of profit or loss

Particulars	Explanatory Note	Profit / (Loss) for the Year ended 2073-74
Previous GAAP		1,302,483,429
Adjustments under NFRSs:		
Interest Income	a	36,815,039
Impair of loan and advances		-
Employees benefit amortization under staff loan	b	(7,907,660)
Defined benefit obligation of employee	c	(684,795)
Operating lease expenses		-
Amortization expenses of debt securities		-
Other operating income	d	(94,648,721)
Interest expense		-
Depreciation & Amortization		-
Other (Deferred Tax)	e	19,539,218
Other (Fair value loss recognized)	f	1,293,857
Total Adjustment to profit or loss		(45,593,062)
Profit or loss under NFRSs		1,256,890,367
Other Comprehensive Income		(6,116,311)
Total Comprehensive income under NFRSs		1,250,774,056

a) Interest Income

Under previous GAAP, NRB had prescribed the cash basis method for recognizing interest income. But, NFRS requires that the all the incomes shall be recognized on accrual basis. Interest suspense created as per NRB in previous periods have been reversed and transferred to retained earnings to comply with NFRS. Therefore, additional interest suspense of Ashad 2074 impact is given to FY 2073-74 profit.

Excess interest income at fair value of staff loan, which is equal to amortization cost of pre-paid staff loan, is taken to interest income from staff loan under schedule 4.29

Particular	Amount
Closing Interest Suspense	192,810,258
Opening Interest Suspense	163,902,879
Additional interest income from interest suspense	28,907,379
Interest income of staff loan	7,907,660
Additional interest income for FY 2073-74	36,815,039

b) Employees benefit amortization under staff loan

The difference between granted amount and its fair value is treated as pre-paid staff cost and amortized over the loan period. The amortized cost of staff loan is disclosed as finance charge expenses under personal expenses.

Particular	Amount
Pre paid staff loan as at Ashad 2073	179,972,250
Pre paid staff loan as at Ashad 2074	203,041,914
Pre paid staff loan movement	(23,069,664)
New staff loan pre paid	30,977,324
Amortization pre-paid staff loan during FY 2073-74	7,907,660

c) Defined benefit obligation of employee

Provision for gratuity and accumulated leave was provided without using actuarial valuation report under previous GAAP. However, due to use of actuarial report, following impact is given to financial of FY 2073-74.

Particular	As per GAAP	As per actuarial report	Amount
Gratuity Expenses	26,197,661	27,588,369	1,390,708
Leave Expenses	7,645,365	6,939,452	(705,913)
Total Expenses	33,843,026	42,435,481	684,795

d) Other operating income

As per previous GAAP provision amount of non-banking assets disposed during the year is considered as write back of provision. However, at the time of restatement of opening balance for NFRS, provision amount of non-banking assets is transferred to retained earnings and assets recognized at fair value. Accordingly, write back of provision for disposed non-banking assets income is deducted.

Particular	As per GAAP	As per NFRS	Amount
Write back of provision for NBA	94,648,721	-	(94,648,721)
Total Expenses	94,648,721	-	(94,648,721)

e) Other (Deferred Tax)

Tax effect of all the NFRS adjustment are created and reflected under deferred tax income or expenses.

Particular	Amount
Interest Income	36,815,039
Employees benefit amortization under staff loan	(7,907,660)
Fair value loss of investment securities	1,293,857
Defined benefit obligation of employee	(684,795)
Other operating income	(94,648,721)
Total NFRS Adjustment	(65,132,280)
Deferred Tax	19,539,218

f) Other (Fair Value Loss)

Fair Value loss of investment securities has been recognized.

Particular	Amount
Fair value loss of investment securities	1,293,857
Total	1,293,857

6.3 Effect of NFRSs adoption for the statement of financial position

Particulars	Note	As at 01.04.2073			As at 31.03.2074		
		(Date of Transition)			(End of last presented under previous GAAP)		
		Previous GAAP	Effect of Transition to NFRSs	Opening NFRSs statement of Financial Position	Previous GAAP	Cumulative Effect of Transition to NFRSs	Amount as per NFRSs
Assets							
Cash and cash equivalent		4,289,306,452		4,289,306,452	5,501,151,243	-	5,501,151,243
Due from Nepal Rastra Bank		3,808,028,939		3,808,028,939	5,461,439,334	-	5,461,439,334
Placement with Bank and Financial Institutions		1,146,381,044		1,146,381,044	72,537,416	-	72,537,416
Derivative financial instruments		19,537,601		19,537,601	23,158,000		23,158,000
Other trading assets		63,212,027		63,212,027	80,247,663		80,247,663
Loan and advances to B/FIs		1,316,021,674	-	1,316,021,674	1,694,247,998	-	1,694,247,998
Loans and advances to customers		42,745,102,218	-	42,745,102,218	49,958,725,045	-	49,958,725,045
Investment securities	a	4,802,425,495	698,250	4,803,123,745	4,821,901,900	2,193,123	4,824,095,023
Current tax assets		237,292,912		237,292,912	260,661,183		260,661,183
Investment in subsidiaries		-		-	-		-
Investment in associates		-		-	-		-
Investment property	b	-	119,519,545	119,519,545	(0)	24,870,824	24,870,824
Property and equipment		714,584,536		714,584,536	697,389,677		697,389,677
Goodwill and Intangible assets		44,368,101		44,368,101	43,591,779		43,591,779
Deferred tax assets	c	43,645,632	(43,645,632)	-	18,634,241	(18,634,241)	-
Other assets	d	222,826,240	163,902,879	386,729,120	292,624,738	192,810,258	485,434,996
Total Assets		59,452,732,871	240,475,043	59,693,207,914	68,926,310,217	201,239,964	69,127,550,181

Liabilities							
Due to Bank and Financial Institutions		2,882,893,000		2,882,893,000	1,302,220,474		1,302,220,474
Due to Nepal Rastra Bank		1,220,000,000		1,220,000,000	160,703,263		160,703,263
Derivative financial instruments		-		-	-		-
Deposits from customers		49,423,275,270		49,423,275,270	57,326,856,207		57,326,856,207
Borrowing		-		-	-		-
Current Tax Liabilities		-		-	-		-
Provisions		-		-	835,205		835,205
Deferred tax liabilities	c	-	22,662,633	22,662,633	(0)	25,513,528	25,513,528
Other liabilities	e	544,157,114	63,091,573	607,248,687	1,028,500,418	72,714,970	1,101,215,388
Debt securities issued		-		-	-		-
Subordinated Liabilities		-		-	-		-
Total liabilities		54,070,325,384	85,754,206	54,156,079,590	59,819,115,566	98,228,499	59,917,344,065
Equity							
Share capital	f	4,666,430,000	(801,890,000)	3,864,540,000	7,716,605,100	(665,149,000)	7,051,456,100
Share premium		-		-	-		-
Retained earnings	g	44,752,423	956,203,369	1,000,955,792	460,854,540	768,019,755	1,228,874,295
Reserves	h	671,225,066	407,466	671,632,532	929,735,011	140,711	929,875,721
Total equity attributable to equity holders		5,382,407,489	154,720,835	5,537,128,324	9,107,194,651	103,011,465	9,210,206,116
Non-controlling interest		-	-	-	-	-	-
Total equity		5,382,407,489	154,720,835	5,537,128,324	9,107,194,651	103,011,465	9,210,206,116
Total liabilities and equity		59,452,732,873	240,475,040	59,693,207,914	68,926,310,217	201,239,964	69,127,550,181

Explanatory Notes

a) Investment securities

As per previous GAAP, investment securities available for sale valued at mark to market price or cost whichever is lower, however as per NFRS, for the investment securities available for sale recognized through OCI are valued at fair value. In case of listed quoted securities, fair value is the price derived from active market and for unquoted securities, they are valued at cost.

Particular	Effect of Transition to NFRSs	Cumulative Effect of Transition to NFRSs
Fair value of investment securities	25,451,252	118,534,363
Investment cost	24,869,157	117,751,252
Fair value gain /(loss)	582,095	783,111
Fair value loss recognized in previous GAAP	(116,155)	(1,410,012)
Fair value gain recognized as per NFRS	698,250	2,193,123

b) Investment Property

Provision created for NBA assets as per previous GAAP are restated and reversed. Previously, as per NRB directive, separate provision is to be created for NBA, however, under NFRS, impairment testing is done and if to be impaired, they are charged to PL and assets value is impaired. Therefore, under GAAP, NBA is netted off with provision whereas under NFRS, such provision is reversed and restated.

Particular	As at 01.04.2073			As at 31.03.2074		
	GAAP	NFRS	Total Impact	GAAP	NFRS	Total Impact
NBA-land and building	-	119,519,545	119,519,545	-	24,870,824	24,870,824
Total	-	119,519,545	119,519,545	-	24,870,824	24,870,824

c) Deferred Tax Asset/ Liability

Tax effect of all the NFRS adjustment are created and reflected under deferred tax income or expenses. All the adjustments relating to current year are currently tax and all the prior year NFRS adjustments have been deferred.

Particular	As at 01.04.2073			As at 31.03.2074		
	GAAP	NFRS	Total Impact	GAAP	NFRS	Total Impact
Interest Suspense	-	163,902,879	49,170,864	-	192,810,258	57,843,077
Defined benefit obligation of employees	-	(63,091,573)	(18,927,472)	-	72,714,970)	(21,814,491)
NBA Provision	-	119,519,545	35,855,864	-	24,870,824	7,461,247
Fair value gain/ loss	(116,155)	582,095	209,475	(1,410,012)	783,111	657,937
Deferred Tax Liability	(116,155)	220,912,947	66,308,730	(1,410,012)	145,749,223	44,147,771
Deferred Tax Asset recognized as per GAAP			(43,645,632)			(18,634,241)

d) Other assets

Under previous GAAP, NRB had prescribed the cash basis method for recognizing interest income. But, NFRS requires that the all the incomes shall be recognized on accrual basis. Interest suspense created as per NRB in previous periods have been reversed and transferred to retained earnings and other part to the accrued interest receivable.

Particular	As at 01.04.2073			As at 31.03.2074		
	GAAP	NFRS	Interest Income	GAAP	NFRS	Interest Income
Accrued interest receivable	168,331,541	168,331,541	-	220,357,642	220,357,642	-
Interest Suspense	163,902,879	-	163,902,879	192,810,258	-	192,810,258
Net Impact	4,428,661	168,331,541	163,902,879	27,547,384	220,357,642	192,810,258

e) Other Liabilities

Under previous GAAP, provision for gratuity and leave were created under the relevant provisions of the Act by the Bank without using actuarial valuation report. Actuarial Valuation has been used for valuation of gratuity and leave under NFRS.

Additional impact of gratuity and leave liability due to actuarial valuation over the valuation made under the relevant provisions of the Act by the Bank.

Particular	As at 01.04.2073			As at 31.03.2074		
	GAAP	NFRS	Total Impact	GAAP	NFRS	Total Impact
Net Gratuity Liability (DBO-Planned Asset)	-	64,134,663	64,134,663	-	74,463,973	74,463,973
Leave liability	103,022,091	101,979,001	(1,043,090)	110,667,456	108,918,453	(1,749,003)
Total	103,022,091	166,113,664	63,091,573	110,667,456	183,382,426	72,714,970

f) Share capital

Proposed bonus share, which is once approved by shareholders in general meeting, becomes the real obligation of the firm and is capitalized under equity. Under previous GAAP, as per NRB, such proposed bonus shares were capitalized under equity after decision of distribution has been passed through Board. However, as per NFRS, they are classified under equity after declaration of bonus through AGM.

Particular	As at 01.04.2073			As at 31.03.2074		
	GAAP	NFRS	Total Impact	GAAP	NFRS	Total Impact
Proposed bonus share	801,890,000	-	(801,890,000)	665,149,000	-	(665,149,000)
Total	801,890,000	-	(801,890,000)	665,149,000	-	(665,149,000)

g) Retained earnings

NFRS related adjustments like interest suspense, NBA provision and, fair value adjustments, actuarial valuation, and deferred tax adjustments have been routed through Retained earnings.

Particular	As at 01.04.2073	As at 31.03.2074
Interest Suspense	163,902,879	192,810,258
Defined benefit obligation of employees	(63,091,573)	(72,714,970)
NBA Provision	119,519,545	24,870,824
Fair value gain/ loss	698,250	2,193,123
Deferred Tax	(66,308,266)	(44,147,771)
Proposed bonus share	801,890,000	665,149,000
Fair Value reserve	(407,466)	(140,711)
Total	956,203,369	768,019,755

h) Reserves

NFRS related adjustments have been routed through retained earnings. However, adjustments to be routed through specific reserve like actuarial gain/loss reserve, fair value reserve have been routed through such reserves.

Particular	As at 01.04.2073	As at 31.03.2074
Defined Benefit Obligation through OCI	-	-
Fair Value Reserve Through OCI	(582,095)	(201,016)
Deferred tax -OCI related	174,629	60,305
Total	(407,466)	(140,711)

6.4 Effect of NFRSs adoption for statement of profit or loss and other comprehensive income

Particulars	Note	For the year ended 31.03.2074 (the latest period presented under previous GAAP)		
		Previous GAAP	Effect of Transition to NFRSs	Amount as per NFRSs
Interest income	a	5,116,209,308	36,815,039	5,153,024,347
Interest expense		2,791,035,276	-	2,791,035,276
Net interest income		2,325,174,032	36,815,039	2,361,989,071
Fee and commission income		450,844,632	-	450,844,632
Fee and commission expense		46,473,195	-	46,473,195
Net fee and commission income		404,371,437	-	404,371,437
Net interest, fee and commission income		2,729,545,469	36,815,039	2,766,360,508
Net trading income		131,304,816	-	131,304,816
Other operating income		97,270,826	-	97,270,826
Total operating income		2,958,121,111	36,815,039	2,994,936,150
Impairment charge/(reversal) for loans and other losses	b	102,993,973	(1,293,858)	101,700,115
Net operating income		2,855,127,138	38,108,897	2,893,236,035
Operating expense				
Personnel expenses	c	685,211,304	8,592,455	693,803,759
Other operating expenses		336,058,649	-	336,058,649
Depreciation & Amortization		86,088,198	-	86,088,198
Operating Profit		1,747,768,987	29,516,442	1,777,285,429
Non operating income	d	112,581,222	(94,648,721)	17,932,501
Non operating expense		-	-	-
Profit before income tax		1,860,350,209	(65,132,279)	1,795,217,930
Income tax expense		557,866,779	(19,539,218)	538,327,560
Current Tax		532,855,388	-	532,855,388
Deferred Tax	e	25,011,391	(19,539,218)	5,472,172
Profit for the period		1,302,483,430	(45,593,061)	1,256,890,370
Other comprehensive income		-	-	(6,116,311)
Total Comprehensive		1,302,483,430	(45,593,061)	1,250,774,059

Explanatory Notes

a) Interest Income

Under previous GAAP, NRB had prescribed the cash basis method for recognizing interest income. But, NFRS requires that all the incomes shall be recognized on accrual basis. Interest suspense as on Ashad 2073 created as per NRB directive is reversed to retained earnings. Therefore, additional interest suspense of Ashad 2074 impact is given to FY 2073-74 profit.

Excess interest income at fair value of staff loan, which is equal to amortization cost of pre-paid staff loan, is taken to interest income from staff loan under schedule 4.29

Particular	Amount
Closing Interest Suspense	192,810,258
Opening Interest Suspense	163,902,879
Additional interest income from interest suspense	28,907,379
Interest income of staff loan	7,907,660
Additional interest income for FY 2073-74	36,815,039

b) Impairment charge/(reversal) for loans and other losses

All investment securities are initially and subsequently measured at fair value through OCI. Unrealized gain or losses are recognized directly in equity in the "fair value reserve" through Other Comprehensive Income. When the investment is disposed off, the cumulative gain or loss previously recognized in fair value reserve is recognized in the Statement of Profit & Loss and reflected in gain / loss on sale of investment securities.

As per previous GAAP, investment securities available for sale valued at mark to market price or cost whichever is lower, however as per NFRS, they are valued at Market price. Fair value loss of investment securities recognized as per previous GAAP transferred to OCI as follows.

Particular	Amount
Opening fair value loss	116,155
Closing fair value loss	1,410,012
Fair value loss recognized as per GAAP	(1,293,857)

c) Personnel Expense

Provision for gratuity and leave were created under the relevant provisions of the act by the Bank without using actuarial valuation report under previous GAAP. However, additional impact of gratuity and leave liability due to actuarial valuation disclosed as follows:

Staff loans are initially recognized at fair value according to NAS 39 – “Financial Instruments: Recognition and Measurement”. The difference between granted amount and its fair value is treated as pre-paid staff cost and amortized over the loan period. The amortized cost of staff loan is disclosed as finance charge expenses under personal expenses.

Particular	As per GAAP	As per NFRS	Effect of Transition to NFRS
Gratuity Liability	26,197,661	27,588,369	1,390,708
Leave Liability	7,645,365	6,939,452	(705,913)
Finance Charge	-	7,907,660	7,907,660
Additional effect in personal expenses	33,843,026	42,435,481	8,592,455

d) Non-operating income

As per previous GAAP provision amount of non-banking assets disposed during the year is considered as write back of provision. However, at the time of restatement of opening balance for NFRS, provision amount of non-banking assets is transferred to retained earnings and assets recognized at fair value. Accordingly, write back of provision for disposed non-banking assets income is deducted.

Particular	As per GAAP	As per NFRS	Effect of Transition to NFRS
Write back of provision for NBA	94,648,721	-	(94,648,721)
Effect of Transition to NFRS	94,648,721	-	(94,648,721)

e) Deferred Tax

Tax effect of all the NFRS adjustment are created and reflected under deferred tax income or expenses.

Particular	Effect of Transition to NFRS
Interest Income	36,815,039
Impairment charge/(reversal) for loans and other losses	1,293,857
Personnel Expense	(8,592,455)
Non-operating income	(94,648,721)
Total NFRS Adjustment	(65,132,280)
Deferred Tax	(19,539,218)

6.5 Effect of NFRSs adoption for statement of cash flows

Particulars	Note	For the year ended 31.03.2074 (the latest period presented under previous GAAP)		
		Previous GAAP	Effect of Transition to NFRSs	Amount as per NFRSs
Net cash flows from operating activities	a	504,033,039	(1,980,689,919)	(1,476,656,880)
Net cash flows from investing activities	b	(190,274,244)	454,553,026	264,278,781
Net cash flows from financing activities	c	1,363,006,996	1,059,267,931	2,422,274,928
Net increase/ (decrease) in cash and cash equivalent		1,676,765,791	(466,868,962)	1,209,896,829
Cash and cash equivalent at the beginning of the period	d	7,997,353,448	(3,708,046,996)	4,289,306,452
Cash and cash equivalent at the end of the period		9,674,119,239	(4,174,915,958)	5,499,203,281

Explanatory Notes

a) Net cash flows from operating activities

Particulars	Amount NPR
Interest income from investment regrouped to financing activities	(153,555,221)
Receipt from sale of investment property regrouped to financing activities	(188,300,000)
Placement with banks regrouped in operating activities	1,073,843,628
Dividend payment as per GAAP	(28,806)
Balance with NRB grouped to operating activities	(1,653,410,395)
Other Adjustment	(1,059,239,126)
Total NFRS effect	(1,980,689,919)

b) Net cash flows from investing activities

Particulars	Amount NPR
Interest income from investment reclassified from operating	153,555,221
Receipt from sale of investment property regrouped from operating	188,300,000
T-Bills with original maturity three months or less regrouped	1,186,541,433
Placement with banks regrouped in operating activities	(1,073,843,628)
Total NFRS effect	454,553,026

c) Net cash flows from financing activities

Particulars	Amount NPR
Refinancing from NRB reclassified to operating from financing activities as per GAAP	(1,059,296,737)
Dividend payment as per GAAP	28,806
Total NFRS effect	(1,059,267,931)

d) Cash and cash equivalent at the beginning of the period

Particulars	Amount NPR
T-Bills with original maturity three months or less regrouped	99,981,943
Balance with NRB grouped to operating activities	(3,808,028,939)
Total NFRS effect	(3,708,046,996)

7. Classification of Financial Asset and Liability:

“000

Particulars	As at		As at	
	16-Jul-18		15-Jul-17	
	Carrying Value	Fair value	Carrying Value	Fair value
Assets				
Assets carried at Amortized Cost				
Cash and cash equivalent	2,364,190	2,364,190	5,501,151	5,501,151
Due from Nepal Rastra Bank	7,096,607	7,096,607	5,461,439	5,461,439
Placement with Bank and Financial Institutions	1,395,303	1,395,303	72,537	72,537
Loans and advances to BFIs	1,798,387	1,798,387	1,694,247	1,694,247
Loan and advances to customers	62,417,217	62,417,217	49,958,725	49,958,725
Investment securities at amortized cost	7,619,974	7,619,974	4,705,560	4,705,560
Fair Value through Profit and Loss (FVTPL)				
Derivative financial instruments.	-	-	23,158	23,158
Fair Value through Other Comprehensive Income (FVTOCI)				
Investment securities	113,160	113,160	118,534	118,534
Liabilities				
Liabilities carried at Amortised Cost				
Due to Bank and Financial Institutions	1,332,347	1,332,347	1,302,220	1,302,220
Due to Nepal Rastra Bank	637,802	637,802	160,703	160,703
Deposits from customers	71,142,372	71,142,372	57,326,856	57,326,856
Debt securities issued	-	-	-	-
Fair Value through Profit or Loss (FVTPL)				
Derivative financial instruments.	116	116	-	-

8. Interest Income

Capitalization of the Interest on national priority projects was made with due approval from Nepal Rastra Bank. NPR 51,768,171 is capitalized during FY 2074-75.

9. Staff Bonus

Proposed bonus for staff have been provided for 10% of net profit before such bonus.

10. Interim Financial Statements:

Interim Financial Statements are prepared and published on quarterly basis in accordance with NRB Directives in compliance with statutory and legal requirement within the time frame as prescribed.

11. Gratuity and Accumulated Leave Provision:

Gratuity

As per the actuarial valuation, gratuity liability of the bank is NPR 295,921,180. Out of which NPR 219,552,518 has been funded and net amount is shown as liability of bank. Bank has made an additional provision of NPR 59,550,326 for gratuity liability as per the actuarial valuation report this year. However, funding arrangement to CIT has been made on the basis of gratuity liability computed as per relevant provisions of Act. Net liability after deducting the fair value of planned assets from Net Benefit Obligations has been shown as Net liability of bank

Details of actuarial valuation of gratuity and leave are as follows:

Particulars	As at 16 July 2018	As at 15 July 2017
Defined Benefit Obligations	295,921,180	236,370,854
Fair Value of Planned Assets	219,552,518	161,906,882
Net Liability	76,368,662	74,463,972
Expense booked as in PL	30,354,442	27,588,369
Actuarial Gain Loss booked in OCI	26,853,845	8,938,602

Leave

The Bank has recognized an additional provision of NPR 33,011,694 for accumulated leave liability in the current year. Being non-funded arrangement, total amount is booked as liability for bank. Moreover, leave encashment paid in excess of accumulated leave exceeding 90 days each of sick and annual leave is also charged in statement of profit or loss.

Particulars	As at 16 July 2018	As at 15 July 2017
Defined Benefit Obligations	141,930,147	108,918,453
Fair Value of Planned Assets	-	-
Net Liability	141,930,147	108,918,453

12. Deferred Tax Asset/Liability:

Tax effect of all the NFRS adjustment are created and reflected under deferred tax income or expenses. All the adjustments relating to current year are taxed in current period and all the prior year NFRS adjustments have been deferred.

Particulars	Book Base	Tax Base	Difference
Deferred tax on temporary differences on following items			
Loan and Advance to B/FIs	1,715,397	-	1,715,397
Loans and advances to customers	191,094,863	-	191,094,863
Investment securities	(14,591,147)	-	(14,591,147)
Property & equipment	724,912,569	630,870,596	94,041,973
Employees' defined benefit plan	(218,298,810)	-	(218,298,810)
Provisions	(739,627)	-	(739,627)
Deferred tax on carry forward of unused tax losses	(5,823,977)	-	(5,823,977)
Total	584,227,296		47,398,673
Deferred tax (asset)/liabilities as on Ashad 32, 2075			14,219,602
Deferred tax (asset)/liabilities as on shrawan 1, 2074			25,513,528
Origination/(Reversal) during the year			(11,293,926)
Deferred tax expense/ (income) recognised in profit or loss			1,374,504
Deferred tax expense/(income) recognised in other comprehensive income			(12,668,431)

13. Subsidized interest income and amortization expense of prepaid staff loan:

An endowment life insurance policy is purchased by Bank for insured sum equivalent to the principal of housing loan. The policy is purchased for a period of 20 years or remaining service period of the employee, whichever is earlier. The employees pay insurance premium in respect of policy on monthly basis. Upon maturity of the endowment policy, the proceeds/bonus are accounted towards settlement of interest and principal loan amount in a single installment.

The Bank has recognized an interest receivable of NPR 55,035,503 in the current year and amortizations of prepaid employee expense of NPR 12,326,162. Bank has considered 8% average interest rate as market rate for calculating fair value of staff loans provided at 6%. Difference of fair value of staff loan and book value has been shown in other assets as deferred employee expenditure.

14. Weighted Average Interest Rate Spread

The weighted average interest rate spread between Loan and Investment and Deposit Liabilities are shown as below.

Particulars	Annual Average %
Average Interest Rate of Loan and Investment	11.62%
Average Interest Rate of Deposit and Borrowing	7.61%
Average Interest Rate Spread	4.01%

15. Loans and Advances extended to Promoters:

The Bank has not extended any loans to promoters during the year.



16. Related Party

Nepal Electronic Payment System (NEPS)

The Bank has entered into financial transactions with NPES having financial interest.

In NPR

Related Party	Nature of Relationship	Nature of transaction	Current Year
Nepal Electronic Payment System (NEPS)	Common Directors	Investment in Shares	15,000,000

Bank has transactions relating to ATM and POS management along with monitoring, settlement and reconciliation.

17. Key Management Personnel

Key management personnel includes the personnel having authority and responsibility for planning, directing and controlling the activities of the entity, directly or indirectly, including directors. The Key management of the Bank includes Board members, CEO and other higher level employee of the bank.

Board Members

- Mr. Roshan K.C., Chairman
- Mr. Gopi Krishna Neupane, Director
- Mr. Jaya Mukund Khanal, Director
- Mr. Ram Man Shrestha, Director
- Mr. Bishow Prakash Gautam, Director
- Mr. Omesh Lal Shrestha, Director

The Chairperson and other members of the Board are paid NPR 10,000 and NPR 8,000 per meeting respectively for Board and Board Level Committees meeting.

Meeting fees paid to three Board Level Committees are as follows:

Particulars	Current Year (NPR)	Previous Year (NPR)
Meeting Fees	1,970,400	2,850,800
Other Expenses	1,266,027	1,239,958

Other Key Management Personnel

Other Key Management Personnel includes the personnel with authority and responsibility for planning, directing and controlling activities of entity except directors

The compensation paid to the above members of management committee has been depicted in table below:

S. No	Particulars	Amount in NPR
1	Short Term Employee Benefits	29,322,958
2	Post-Employment Benefits	1,145,068
3	Other Long Term Benefits	-
4	Termination Benefits	-
5	Share Based Payment	-
Total of Key Management Personnel Compensation		49,456,088

Short term employment benefit excludes medical insurance, income considered under vehicle facility, differential interest income and prize money.

Other key management personnel are also eligible for the following benefits:

- Benefits as per Employee Service Regulation of the Bank.
- Bonus out of profit as per Bonus Act.
- Housing loans and advances as per Housing Loan Scheme of the Bank.
- Vehicle facility.

Post-employment benefits includes the retirement payments (gratuity and leave payment) to be made at the time of retirement from service. However, since actuarial basis of accounting has been used and the amount to be benefitted for each employee is not separately identifiable, they have not been disclosed in the amount mentioned above. Actual retirement payment that has been made in this year has been disclosed above.

Total no of Key Management Personnel as on Ashad End 2075 (including CEO): 6

18. Operational Lease Expense

Bank has been making lease payments for operating different branches and therefore as provisioned under NAS 17- Lease, lease payments under an operating lease shall be recognized as expense on straight line basis over the lease term or any other systematic basis. However, as per Carve out issued by ICAN, they shall be booked on straight line basis unless such payments are structured to increase in line with expected general information to compensate for the lessors expected inflationary cost increase. Since, such operating lease are agreed to meet such inflationary cost, they have been booked on accrual basis as per the agreement.

19. Sakchyam Project

Sakchyam Project is the project funded by DFID for operating Access to Rural Banking Sakchyam Access to Finance Program provides grant of 50% of total expense reported which is recognized as income of the Bank. The bank has received NPR 19,792,386.2 till 2074/75 from the project which has been parked to Sakchyam Fund Account. The total amount expended & income recognized during the FY 2074-75 from the fund is:

Total Expenses(NPR)	Income Recognized (NPR)
21,682,982	10,841,491

20. Merger and Acquisition

There are no merger or acquisitions transaction during the year.

21. Additional Disclosures of non-consolidated entities

The Bank has no subsidiary and as such not consolidated for year ended 2074-75.

22. Events after reporting date

Events after the balance sheet date are those events, favorable and unfavorable, that occur between the balance sheet date and the date when the financial statements are authorized for issue.

Appropriate adjustments in the financial statements and disclosures in notes to accounts have been made for all material and significant events that have occurred between the balance sheet date and date when the financial statements have been authorized for issue.

Where necessary all material events after reporting date have been considered and appropriate adjustments or disclosures have been made in the Financial Statements as per NAS 10. There are no material events that have occurred subsequent to 16 July 2018 till the signing of this financial statement on 21st November 2018.

23. Proposed Dividend:

The board of directors has proposed 10 % of cash dividend on banks paid up capital, subject to approval from Nepal Rastra Bank and Annual General Meeting.

24. Non-Banking Assets

Non-Banking Assets are the assets obtained as security for loans & advances and subsequently taken over by the Bank in the course of loan recovery. Such assets are booked at fair market value or total amount due from the borrower, whichever is lower.

Name & Address of Borrower/Party	Date of Assuming of Non-Banking Assets	Total Non-Banking Assets
Manakamana Enterprises Kalanki-13, Kathmandu	5-May-03	285,824
Keshav Prasad Rijal Ward no 16, Balaju	10-Feb-11	375,000
Cosmic Automobile Chundeви 4 Maharajgunj	3-Sep-12	24,210,000

25. Contingent Liabilities

Contingent liabilities related details has been presented under Schedule 4.28.

26. Earnings per Share

Earnings per Share is calculated using the earnings attributable to equity shareholders for the period divided by the number of weighted average number of shares as required under NAS 33 Earnings per share.

Particulars	Units	Year ended	Year ended
		16-Jul-18	15-Jul-17
Profit attributable to equity shareholders	NPR	1,249,688,316	1,256,890,367
Weighted average of number of equity shares used in computing basic earnings per share	Nos.	79,061,456	54,264,072
Earnings Per Share (EPS)	NPR	15.81	23.16
Diluted Earnings Per Share(DPS)	NPR	15.81	23.16

As there is no potential ordinary shares that would dilute current earning of equity holders, basic EPS and diluted EPS are equal for the period presented.

27. Unpaid Dividend

As on balance sheet date, total dividend payable amounts to NPR 50,556,546 (PY NPR 395,635). Details have been presented as under:

Dividend Payable of FY	As at 16 July 2018	As at 15 July 2017	As at 16 July 2016
2073/74	50,160,912	-	-
2066/67	312,222	312,222	3,33,310
2062/63	70,221	70,221	77,940
2061/62	13,191	13,191	13,191.13
Total	50,556,546	395,635	424,441.4

28. Non-performing assets

The Banks' non-performing assets ratio stood at 0.44% as at balance sheet date. The total non-performing assets as at balance sheet date is NPR 286,384,389 and loan loss provision related to non-performing assets calculated as per NRB directives is NPR 196,778,293.

Particulars	This Year	Previous Year	Change	
			Amount	%
Performing Loan	64,079,280,907	51,670,935,943	12,409,550,804	24.02%
Pass	63,727,401,462	50,928,105,247	12,800,502,056	25.13%
Watchlist	351,879,444	742,830,696	(390,951,252)	(52.63)%
Non-Performing Loans (NPL)	286,384,389	195,834,545	90,549,844	46.24%
Restructured/rescheduled	2,374,644	3,689,087	(1,314,443)	(35.63)%
Substandard	91,173,380	37,108,517	54,064,863	145.69%
Doubtful	38,296,495	30,097,659	8,198,836	27.24%
Loss	154,539,870	124,939,281	28,394,749	22.73%
Gross Loans & Advances	64,365,665,296	51,866,770,489	12,500,100,648	24.10%

NPL ratios:

Gross NPL to Gross Loans & Advances 0.44%

Net NPL to Net Loans & advances 0.14%

29. First Time Adoption of Nepal Financial Reporting Standards

NFRS 1 (First-time Adoption of Nepal Financials Reporting Standards) provides guidance on entity's first annual financial statements on which entity adopts NFRSs, by an explicit and unreserved statement in those financial statement of compliance with NFRS.

The transition date for Bank for preparing the opening Statement of Financial Position as per NFRS is on 1st Shrawan, 2073 (16 July 2016) (the transition date) by:



- recognizing all assets and liabilities whose recognition is required by NFRS,
- not recognizing items of assets or liabilities which are not permitted by NFRS,
- reclassifying items from previous Generally Accepted Accounting Principles (GAAP) to NFRS as required under NFRS, and
- applying NFRS in measurement of recognized assets and liabilities.

30. Capital Structure and Capital Adequacy

Nepal Rastra Bank has issued guidelines for implementation of New Capital Adequacy Framework under Basel III requirement in July 2015. NRB directed all Banks to adopt this framework and according to which Banks are to maintain Capital for Credit, Operational and Market Risk. Accordingly, the following disclosure is made:

a) Tier 1 capital and a breakdown of its components

Rs. 000

S.N	Particulars	Amount in NPR
A	Paid up Equity Share Capital	8,055,693
B	Share Premium	30,882
C	Proposed Bonus Equity Share	-
D	Statutory General Reserve	1,114,123
E	Retained Earnings	807,759
F	Un-audited current year cumulative profit	-
G	Capital Redemption Reserve	-
H	Capital Adjustment Reserve	-
I	Dividend Equalization Reserve	-
J	Other Free Reserve	-
K	Less : Goodwill	-
L	Less: Assets not written off	45,439
M	Less: Deferred Tax Assets	-
N	Less : Investment in equity in licensed Financial Institutions	-
O	Less : Investment in equity of institutions with Financial interests	15,000
P	Less : Investment in equity of institutions in excess of limits	-
Q	Less : Investments arising out of underwriting commitments	-
R	Less : Reciprocal crossholdings	-
S	Less: Purchase of Land & Building in excess of limit and unutilized	4,877
T	Less : Other Deductions	-
	Total Tier 1 Capital	9,943,141

b) Tier 2 capital and a breakdown of its components;

Rs. 000

S.N	Particulars	Amount in NPR
A	Cumulative and/or Redeemable Preference Shares	-
B	Subordinated Term Debt	-
C	Hybrid Capital Instruments	-
D	General Loan Loss Provision	654,867
E	Exchange Equalization Reserve	10,717
F	Investment Adjustment Reserve	15,000
G	Assets Revaluation Reserve	-
H	Other Reserves	-
	Total Tier 2 Capital	680,584

c) Deduction from capital

Rs. 000

Particulars	Amount in NPR
Assets not written off	45,439
Investment in equity of institutions with Financial interests	15,000
Purchase of Land& Building in excess of limit and unutilized	4,877
Total Qualifying Capital (Total Capital Fund)	65,316

d) Total qualifying capital

Rs. 000

Particulars	Amount in NPR
Core Capital	9,943,141
Supplementary Capital	680,584
Total Qualifying Capital (Total Capital Fund)	10,623,725

Capital Adequacy Ratio 15.36%

e) Risk Weighted Exposure

Risk Weighted Exposure for Credit Risk, Market Risk and Operational Risk is as mentioned below:

Rs. 000

Particulars	Amount in NPR
Risk Weighted Exposure for Credit Risk	63,081,519
Risk Weighted Exposure for Operational Risk	3,475,176
Risk Weighted Exposure for Market Risk	30,760
Add: RWE equivalent to reciprocal of capital charge of 2 % of gross income	583,036
Add: 3% of the total RWE add by Supervisory Review	1,997,614
Total Risk Weighted Exposures	69,168,115



f) Risk weighted Exposures under each 11 categories of Credit Risk

Rs. 000

S.N.	Categories	Risk Weighted Exposures Amount in NPR
1	Claims on government and Central Bank	-
2	Claims on other official entities	-
3	Claims on Banks	884,010
4	Claims on corporate and securities firm	24,835,048
5	Claims on regulatory retail portfolio	23,458,829
6	Claim secured by residential properties	4,061,314
7	Claims secured by commercial real state	973,656
8	Past due Claims	226,981
9	High risk claims	2,314,875
10	Other Assets	2,096,142
11	Off Balance sheet Items	4,230,339
	Total	63,081,194

g) Total Risk weighted Exposure Calculation Table

Rs. 000

S.N.	Particulars	Amount in NPR
1	Total Risk Weighted Exposure	69,166,248
2	Total Core Capital Fund (Tier 1)	9,943,141
3	Total Capital Fund (Tier 1 & Tier 2)	10,623,725
4	Total Core Capital to Total Risk Weighted Exposures	14.38%
5	Total Capital to Total Risk Weighted Exposures	15.36%

h) Non-Performing Loan

Rs. 000

Particulars	Gross	Provision	Net of Provision
Restructured/rescheduled	2,375	297	2,078
Substandard	91,173	22,793	68,380
Doubtful	38,296	19,148	19,148
Loss	154,540	154,540	-
Gross Loans & Advances	286,384	196,778	89,606

i) Compliance with external requirement

Bank has complied with externally imposed capital requirements to which it is subject and there are no such consequence where the institution has not complied with those requirement.

j) Risk Management

Overall Risk Management Process of Ban has been disclosed in Significant Accounting Policies.

Additional Disclosure relating to Carve-out decision by ICAN:**Financial Instruments: Recognition and Measurement****Effective Interest Rate (EIR Rate)**

As per Para 09 of NAS 39 regarding Financial Instruments recognition and measurement, EIR rate is to be used for booking interest income and when calculating the EIR, an entity shall estimate cash flows considering all contractual term of the financial instrument but not credit loss, which includes the fees and points received or paid, transaction costs, premiums, discounts. As per the carve out regarding the EIR rate treatment issued by ICAN, when calculating EIR, all these shall be considered unless it is immaterial or impracticable to do so. Since all these transaction costs cannot be identified separately for every customer and it seems impracticable, separate EIR rate has not been computed as allowed by Carve Out issued by ICAN.



प्रमुख सुचकांकहरू

विवरण	सुचकांक	आ.व. २०७०/७१	आ.व. २०७१/७२	आ.व. २०७२/७३	आ.व. २०७३/७४	आ.व. २०७४/७५
खूद नाफा/कूल आमदानी प्रतिशत	प्रतिशत	१३.६६%	१६.६५%	२१.९६%	२१.९६%	१४.८१%
प्रति शेयर आमदानी	रु	१८.३४	२२.२०	२५.०४	२५.००	१५.८१
प्रति शेयर बजार मूल्य	रु	५७६.००	५६४.००	६८०.००	३६०.००	२०९.००
मूल्य आमदानी अनुपात	गुना	३१.४०	२५.४०	२७.१५	१५.००	१३.२२
शेयर पुंजीमा लाभांश (बोनस सहित)	प्रतिशत	१२.६३%	१६.८४%	२१.८४%	१५.००%	१०.००%
शेयर पुंजीमा नगद लाभांश भूक्तानी	प्रतिशत	०.६३%	०.८४%	१.०९%	६.००%	१०.००%
व्याज आमदानी/कर्जा तथा सापटी	प्रतिशत	९.६०%	८.९३%	७.९०%	९.८७%	१२.०९%
कर्मचारी खर्च/कूल सञ्चालन खर्च	प्रतिशत	११.७५%	१३.९०%	१८.५४%	१३.१८%	१०.७४%
कूल निक्षेप तथा सापटीमा व्याज खर्च	प्रतिशत	४.६३%	३.९७%	३.१३%	४.७६%	६.९३%
सट्टी आमदानी/कूल आमदानी	प्रतिशत	१.६२%	२.२३%	२.९९%	२.३०%	२.०५%
कर्मचारी बोनस/कूल कर्मचारी खर्च	प्रतिशत	२३.०१%	२५.९१%	२७.५१%	३७.५६%	२९.८६%
खूद नाफा/कर्जा सापटी	प्रतिशत	१.५४%	१.७७%	२.०३%	२.५१%	१.९२%
खूद नाफा/कूल सम्पत्ति	प्रतिशत	१.१२%	१.२६%	१.५१%	१.८९%	१.४७%
कूल कर्जा/निक्षेप	प्रतिशत	७९.५६%	७८.७७%	८४.५९%	८८.४७%	८९.७८%
कूल सञ्चालन खर्च/कूल सम्पत्ति	प्रतिशत	१.६४%	१.५६%	४.२७%	५.४५%	७.४०%
जोखिम भारत सम्पत्तिमा पुंजीकोषको पर्याप्तता						
(क) प्राथमिक पुंजी	प्रतिशत	९.६९%	११.१४%	११.३२%	१५.७८%	१४.३८%
(ख) पूरक पुंजी	प्रतिशत	०.९४%	१.१०%	१.०४%	१.०४%	०.९८%
(ग) कूल पुंजी कोष	प्रतिशत	१०.६३%	१२.२४%	१२.३६%	१६.८२%	१५.३६%
तरलता	प्रतिशत	२६.२८%	२७.६३%	२४.५२%	२६.२९%	२५.२६%
निष्कृत्य कर्जा/कूल कर्जा	प्रतिशत	१.७८%	०.६४%	०.५५%	०.३८%	०.४४%
आधार दर	प्रतिशत	८%	७.६९%	६.१८%	१०.२९%	११.०६%
औसत भारत व्याज दर अन्तर*	प्रतिशत	४.९७%	४.६५%	४.५९%	४.२७%	४.७५%
बुक नेटवर्थ	रु	३,२३५,७०८,१७२	३,८१६,१४२,३८०	५,३४०,२०२,७५२	८,२११,००५,९११	१०,३५६,८७१,७८६
कूल शेयर	संख्या	२४,७८७,९४६	२७,७६२,४९९	३८,६४५,४००	६५,९८७,०००	८०,५५६,९३०
कूल कर्मचारी	संख्या	६१४	५९७	६६३	७४२	९५३
प्रत्येक कर्मचारीको उत्पादकता	रु हजारमा	७४०.५३	१०३२.४५	१,३५४.७९	१,७५५.३७	१,६४२.४८
प्रतिशेयर किताबी मूल्य	रु	१३०.५४	१३७.४६	१३८.१८	१३०.६१	१२८.५७
शाखा संख्या (विस्तार काउण्टर सहित)	संख्या	५६	५६	५७	५७	८८
ए टि एम संख्या	संख्या	६९	७०	७२	७४	९३

*ने रा वै को निर्देशिका अनुसार औषत भारत व्याज दर अन्तरलाई देखाइएको छ । (यस दरले असार मसात्को दरलाई जनाउँछ)

आ. व. २०७८/७९ को लेखा परिक्षण गणको र लेखा परिक्षण नभएको वित्तिय विवरणको तुलना

रकम रु.०००

वित्तिय अवस्थाको विवरण सम्पत्ति	लेखा परिक्षण नगरिएको वित्तिय विवरण	लेखा परिक्षण गरिएको वित्तिय विवरण	भिन्ता		भिन्ताका कारणहरू
			रकम	प्रतिशतमा	
नगद तथा नगद समान	२,२१२,०५६,९३६	२,३६४,१९०,९६०	१५२,१३४,०२४	६.८८%	३ महिना वा सो भन्दा कम समयवाधि रहेको अन्तर बैंक मौज्जात तथा ट्रजरी वील
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनु पर्ने	८,५४६,१८३,०९२	८,४९१,९११,७८३	(५४,२७४,३०९)	-०.६४%	३ महिना वा सो भन्दा कम समयवाधि रहेको अन्तर बैंक मौज्जात
कर्जा सापटी	६५,०८०,१८८,२२९	६४,२१५,६०५,१५३	(८६,४६३,०७६)	-१.३३%	हानी घटाइएको कर्जा तथा सापटी
सेक्युरिज/धितो पत्रमा लगानि	७,८५९,०२३,२६६	७,७३२,१३४,१६९	(१२६,८८९,०९७)	-१.६१%	३ महिना वा सो भन्दा कम समयवाधि रहेको ट्रजरी वीललाई नगद तथा समानमा पूर्ववर्गिकरण गरिएको
सब्सिडरी (साहायक)कम्पनीमा लगानी	-	-	-	०.००%	
गुडविल (ख्याती) र असामान्य सम्पत्ति	४५,४३९,२३०	४५,४३९,२३०	-	०.००%	अन्य विविध सम्पत्तिलाई अन्य सम्पत्तिमा पूर्ववर्गिकरण गरिएको
अन्य सम्पत्ति	१,९४७,५२४,४५९	१,९३८,३६६,५१९	(९,१५७,९४०)	-०.४७%	स्थगन कर सम्पत्तिलाई उल्टाइएको
जम्मा सम्पत्ति	८५,६९०,४१५,२१२	८४,७८७,६४७,८१४	(९०२,७६७,३९८)	-१.०५%	
पूँजी तथा दायित्व					
शेयर पूँजी	८,०५५,६९३,०००	८,०५५,६९३,०००	-	०.००%	
संचित नाफा तथा जगेडा	२,७२६,९६८,४६१	२,३०१,१७८,७८६	(४२४,९८९,६७५)	-१५.५९%	ने. रा. बैं. को व्यवस्था बमोजिम कर्जा नोक्सानी व्यवस्थापन गरिएको
निक्षेप	७२,४७४,७१९,६४१	७२,४७४,७१९,६४१	-	०.००%	
ऋण सापटी	६३७,८०२,४८४	६३७,८०२,४८४	-	०.००%	
बन्ड तथा ऋणपत्र	-	-	-	०.००%	
अन्य दायित्व तथा व्यवस्था	१,७९६,०३१,६२६	१,३१८,२५३,९०३	(४७७,७७७,७२३)	-२६.६०%	कर्जा जोखिम व्यवस्थालाई कर्जा तथा सापटीबाट घटाएको छ
कूल पूँजी तथा दायित्व	८५,६९०,४१५,२१२	८४,७८७,६४७,८१४	(९०२,७६७,३९८)	-१.०५%	
नाफा नोक्सानको विवरण					
व्याज आम्दानी	७,७५३,३२९,४५२	७,७६६,३५५,७७०	९,०२६,३१८	०.१२%	NFRS अन्तरगत बढेको वित्तिय कर्मचारी व्याज आम्दानी

वित्तिय अवस्थाको विवरण सम्पत्ति	लेखा परिक्षण नगरिएको वित्तिय विवरण	लेखा परिक्षण गरिएको वित्तिय विवरण	भिन्ता		भिन्ताको कारणहरू
			रकम	प्रतिशतमा	
व्याज खर्च	५,०२६,५५६,३२९	५,०२६,५५६,६४८	३१९	०.००%	
खुद व्याज आमदानी	२,७३०,७७३,१२३	२,७३९,७९९,१२२	९,०२५,९९९	०.३३%	
शुल्क तथा कमिशन आय	४९९,०६८,८१८	४९९,०६८,८१८	०	०.००%	
शुल्क तथा कमिशन खर्च	५१,५६८,९६२	५१,५६८,९३२	(३०)	०.००%	
खुद शुल्क र कमिशन आय	४३९,४९९,८५६	४३९,४९९,८८६	३०	०.००%	
अन्य संचालन आय	१७५,७४१,१२५	१७५,८३७,३४७	९६,२२२	०.०५%	गैर वैकिङ्ग सम्पत्ति बेच्दाको नाफा र अन्य लिन बाँकीको व्यवस्था उल्टाइएको
जम्मा संचालन आय	३,३४६,०१४,१०४	३,३५५,१३६,३५५	९,१२२,२५१	०.२७%	
कर्जाको क्षति हानी नोक्सानी / (फिर्ता) तथा अन्य हानी	७२,३०१,५२६	१५२,७३५,८७२	८०,४३४,३४६	१११.२५%	लगानी धितो पत्रको व्यवस्थापन ओ सि आइ मा सारिएको र ने. रा. बै. को व्यवस्था वमोजिम कर्जा नोक्सानी व्यवस्थापन गरिएको
खुद संचालन आय	३,२७३,७१२,५७८	३,२०२,४००,४८३	(७१,३१२,०९५)	-२.१८%	
कर्मचारी खर्च	८७९,७५७,६९२	८७४,६३९,७८९	(५,११७,९०३)	-०.५८%	सहलघत कर्मचारी कर्जाको पूर्व भुक्तानी र कर्मचारी बोनस व्यवस्थाको अपलेखन
अन्य संचालन खर्च	५१९,४४३,९१८	५१९,५०३,११३	५९,१९५	०.०१%	सि एस आर जगेडाबाट सि एस आर खर्च चार्ज गरिएको
संचालन नाफा	१,८७४,५१०,९६८	१,८०८,२५७,५८१	(६६,२५३,३८८)	-३.५३%	
गैर संचालन आमदानी / खर्च	१,६७२,८९७	१,६७२,२५१	(६५,६४५)	-०.०४%	गैर वैकिङ्ग सम्पत्ति बेच्दाको नाफा अन्य संचालन आयमा सारिएको
आय कर अधिको नाफा	१,८६९,१८३,८६५	१,८०९,९२९,८३२	(६६,२५४,०३३)	-३.५३%	
आयकर खर्च	५७८,८८०,९४०	५६०,२४१,५१६	(१८,६३९,४२४)	-३.२२%	माथिको समायोजनमा करको असर
यस अवधिको नाफा / नोक्सान	१,२९०,३०२,९२५	१,२४९,६८८,३१६	(४०,६१४,६०९)	-३.६७%	
अन्य एकिकृत आमदानी	५३४,५०३	(२९,५५९,६७१)	(३०,०९४,१७४)	-५.६३०.३१%	निर्धारित लाभ दायित्वमा विमाङ्किक नाफा वा नोक्सान र लगानी धितो पत्रको व्यवस्थाको कारण
जम्मा एकिकृत आमदानी	५३४,५०३	(२९,५५९,६७१)	(३०,०९४,१७४)	-५.६३०.३१%	
बाँड्न योग्य नाफा					
नाफा नोक्सान हिसाब वमोजिम खुद नाफा	१,२९०,३०२,९२५	१,२४९,६८८,३१६	(४०,६१४,६०९)	-३.६७%	
घटबढ : ने.रा.बै. निर्देशिका वमोजिम नियामक समायोजन	८६,६२३,७४७	३३८,२५८,८३५	२५१,६३५,०८७	२९०.४९%	
नियामक समायोजन पछिको नाफा घाटा	१,२९०,६७९,१७८	९११,४२९,४८१	(२९९,२४९,६९७)	-२४.७२%	



नेपाल राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभाग

प.सं: बै.सु.वि./अफसाइट/एजिएम/७/२०७५-७६

माछापुच्छ्रे बैंक लिमिटेड
लासिम्पाट, काठमाडौं।



मिति : २०७५/०८/२३

केन्द्रीय कार्यालय
वालुवाटार, काठमाडौं।

फोन नं. : ९७७-१-४२५०१११

फ्याक्स नं. : ९७७-१-४२५०१११

Site: www.nrb.org.np

Email: bsd@nrb.org.np

पोस्ट बक्स ३३

विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा।


महाशय

त्यस बैंकबाट पेश गरिएका वित्तीय विवरण तथा अन्य कागजातका आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधानहरु पालना गरेको देखिएको हुँदा, ऐ. ऐनको उपदफा (१) बमोजिम प्रस्तावित रु.८०,५५,६९,३००/०० (अक्षेरूपी असी करोड पचपन्न लाख उनान्सत्तरी हजार तीनसय मात्र) नगद लाभांश अन्य प्रचलित कानूनी व्यवस्थाको समेत पालना गर्ने गरी वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृतिका साथै आ.व. २०७४/७५ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न मात्र सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु।

- लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरु पूर्ण रूपले सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाउनु हुन।
- यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशनको निर्देशन नं. १० को वुँदा नं. ७ बमोजिम इजाजतपत्र प्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुले आफ्नो शेयर सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश गैरका राख्ने व्यवस्था मिलाउनु हुन।

उपरोक्त निर्देशनलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित गर्नुहुन।

भवदीय,


2075/12/23
(सत्येन्द्र राज सुवेदी)
उप-निर्देशक

बोधार्थ :

- नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
- बैंक सुपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई, माछापुच्छ्रे बैंक लिमिटेड।



(बीसौं वार्षिक साधारण सभाको विशेष प्रस्ताव नं. ख (२) संग सम्बन्धित)

माछापुच्छ्रे बैंक लिमिटेडको प्रबन्ध पत्रमा प्रस्तावित संशोधन

दफा/ उपदफा	बिद्यमान व्यवस्था	दफा/ उपदफा	संशोधन प्रस्ताव	संशोधनको कारण
४(कज)	(नयाँ थप)	४(कज)	प्रचलित कानूनको अधिनमा रही आवश्यकता अनुसार नियुक्त कर्मीको निकायको स्वीकृति लिई बैंकले आफैँ वा कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासंग संयुक्त लगानीमा वा सञ्चालनमा रहेको कुनै कम्पनीको पूरै वा आंशिक शेयर खरिद गरी वा सहायक कम्पनी स्थापना गरी जीवन बीमा, निर्जिवन बीमा, पुनर्बीमा, भेञ्चर क्यापिटल/प्राईभेट ईक्विटी/ हेज फण्ड, क्रेडिट रेटिङ्ग, धितोपत्र दलाल (स्टक ब्रोकर), धितोपत्र बजार (स्टक एक्सचेञ्ज), वित्तीय प्रविधि (फिन्टेक) सम्बन्धी सेवा प्रदान गर्ने व्यवस्था राखि बैंकको कार्य क्षेत्र विस्तार गर्दै लैजान आवश्यक भएकोले।	बैंकका ग्राहकवर्गलाई भेञ्चर क्यापिटल/प्राईभेट ईक्विटी/ हेज फण्ड, बीमा, पुनर्बीमा, क्रेडिट रेटिङ्ग, धितोपत्र दलाल (स्टक ब्रोकर), धितोपत्र बजार (स्टक एक्सचेञ्ज), वित्तीय प्रविधि (फिन्टेक) सम्बन्धी सेवा प्रदान गर्ने व्यवस्था राखि बैंकको कार्य क्षेत्र विस्तार गर्दै लैजान आवश्यक भएकोले।

(बीसौं वार्षिक साधारण सभाको विशेष प्रस्ताव नं. ख (२) संग सम्बन्धित)

माछापुच्छ्रे बैंक लिमिटेडको नियमावली प्रस्तावित संशोधन

नियम/ उपनियम	बिद्यमान व्यवस्था	नियम/ उपनियम	संशोधन प्रस्ताव	संशोधनको कारण
८(२)(ख)	सर्वसाधारण समूहका शेयरधनीबाट निर्वाचित ३ (तीन) जना।	८(२)(ख)	सर्वसाधारण समूहका शेयरधनीबाट कम्तीमा एकजना महिला सहित निर्वाचित ३ (तीन) जना।	महिला सञ्चालक राख्नु पर्ने सम्बन्धमा हालको कम्पनी ऐनको व्यवस्थालाई मध्यनजर राख्दै बैंकको सञ्चालक समितिमा समेत महिला सञ्चालकको प्रतिनिधित्व अनिवार्य गर्न आवश्यक भएकोले।
२९(क)	सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षले पाउने बैठक भत्ता रु. १०,०००/- (रुपैया दश हजार) र सञ्चालकले पाउने बैठक भत्ता रु. ८,०००/- (रुपैया आठ हजार) हुनेछ।	२९(क)	सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्षले पाउने बैठक भत्ता रु. १५,०००/- (रुपैया पन्ध्र हजार मात्र) र सञ्चालकले पाउने बैठक भत्ता रु. १२,०००/- (रुपैया बाह्र हजार मात्र) हुनेछ।	बजार परिस्थित, मुल्य वृद्धि एवं मुद्रा स्फिती अनुरूप बैठक भत्तालाई समय सापेक्ष बनाउन आवश्यक भएकोले।

विभागीय प्रमुखहरू

टिका भट्टराई
चिफ लिगल अफिसर/
कम्पनी सचिव

भरत कुमार लम्साल
प्रमुख
कर्पोरेट बैकिङ्ग

भुवन सिंह खत्री
प्रमुख
जोखिम व्यवस्थापन
(कर्पोरेट तथा विजनेश कर्जा)

समिर जंग रायमाझी
प्रमुख
समान्य प्रशासन तथा खरिद विभाग

उपेन्द्र मालाकार
प्रमुख
विजनेश बैकिङ्ग

सुभाष जमरकट्टेल
चिफ फाइनेन्स अफिसर

बिनोद कुमार सिंह
प्रमुख
शेयर विभाग

इन्द्रा थापा
प्रमुख
केन्द्रीय कर्जा प्रशासन विभाग

कुमार ज्ञवाली
प्रमुख
जोखिम व्यवस्थापन (साना तथा मझौला,
उपभोक्ता कर्जा, विपन्न वर्ग कर्जा)

निरजमान शैजू
प्रमुख
व्यापार विश्लेषण तथा विश्ववजार विभाग

सुनिल खतिवडा
डेपुटी चिफ
दायित्व व्यवस्थापन अधिकृत

विशाल भक्त जोशी
प्रमुख
केन्द्रीय व्यापार संचालन विभाग

छानु श्रेष्ठ
प्रमुख
केन्द्रीय समासोधन विभाग

गणेश थापा
प्रमुख
केन्द्रीय कर्जा तथा कानून प्रशासन विभाग

माधव सुवेदी
प्रमुख
केन्द्रीय संचालन विभाग

मनिश दाहाल
प्रमुख
विशेष सम्पत्ति व्यवस्थापन विभाग

मनिश लाल श्रेष्ठ
प्रमुख
हिसाब मिलान विभाग

बिनित चन्द्र भ्ना
डेपुटी चिफ
कर्पोरेट बैकिङ्ग (इन्फ्रास्ट्रक्चर कर्जा)

नरेश प्रधान
नायव प्रमुख
उपभोक्ता बैकिङ्ग

ऋचा पाण्डे
डेपुटी चिफ
मानव संशाधन विभाग

उज्जवल पाण्डे
नायव प्रमुख
कर्पोरेट बैकिङ्ग (कर्पोरेट कर्जा)

आलोकमान श्रेष्ठ
प्रमुख
डिजिटल बैकिङ्ग विभाग

हेम कुमार श्रेष्ठ
प्रमुख
सूचना प्रविधि विभाग

कैलाश खत्री
प्रमुख
वित्त विभाग

मनिषा ज्ञवाली
प्रमुख
दायित्व व्यवस्थापन (संस्थागत निक्षेप)

प्रतिमा पाण्डे
प्रमुख
दायित्व व्यवस्थापन (खुद्रा निक्षेप)

सुदन भण्डारी
प्रमुख
विप्रेषण व्यवसाय विभाग

खगेन्द्र पौडेल
डेपुटी चिफ
आन्तरिक लेखा परीक्षण अधिकृत

कुन्दन शर्मा
प्रमुख
अनुशन्धान तथा योजना विभाग

संजुली जुवा प्रधान
नायव प्रमुख
बैकासुरेन्स विभाग

सिताराम श्रेष्ठ
नायव प्रमुख
कानून विभाग

आमोद श्रेष्ठ
प्रमुख
विपन्न वर्ग कर्जा

सचिन तामाङ
प्रमुख
ई- बैकिङ्ग संचालन विभाग

प्रादेशिक कार्यालय तथा प्रमुखहरु

<p>अजय आचार्य प्रदेश नं १ इटहरी चोक, सुनसरी फोन नं. ०२५-५८६८८९ फ्याक्स नं. ०२५-५८६८८३</p>	<p>लिला राज थापा प्रदेश नं २, लिकरोड, घण्टाघर, बिरगंज फोन नं. ०५१-५२८८२८ फ्याक्स नं. ०५१-५२०३७३</p>	<p>डिल्ली राम गिरी प्रदेश नं ३ नक्साल, काठमाडौं फोन नं. ०१-४४४४६२० फ्याक्स नं. ०१-४४३५८३३</p>
<p>जय प्रसाद सापकोटा गण्डकी प्रदेश नयाँबजार, पृथ्वीचोक, पोखरा फोन नं. ०६१-५२०९०० फ्याक्स नं. ०६१-५३०५००</p>	<p>ईश्वर बहादुर रावल प्रदेश नं ५ सुर्खेतरोड, नेपालगंज फोन नं. ०८१-५२८००५, ५२८००५ फ्याक्स नं. ०८१-५२८००६</p>	<p>सुरज मेयर कायस्थ कर्णाली प्रदेश बिरेन्द्रनगर, सुर्खेत फोन नं. ०८३-५२३०६१, ५२३०६३ फ्याक्स नं. ०८३-५२३०६३</p>
<p>हरि लाल ऐर सुदूरपश्चिम प्रदेश मेनरोड चौराहा, धनगढी फोन नं. ०९१-५२०५५६, ५२०५९६ फ्याक्स नं. ०९१-५२०४७६</p>		

शाखा कार्यालय तथा शाखा प्रमुखहरु

<p>मोहीनी प्रधान बालुवाटार शाखा बालुवाटार, काठमाडौं फोन नं. ०१-४४३१८१५ फ्याक्स नं. ०१-४४३१८९६</p>	<p>पुजा गंगोल लाजिम्पाट शाखा लाजिम्पाट, काठमाडौं फोन नं. ०१-४४२८५५६ फ्याक्स नं. ०१-४४२५३५३</p>	<p>इन्दुशेखर देवकोटा स्वयम्भु शाखा स्वयम्भु, काठमाडौं फोन नं. ०१-४०३३५२८ फ्याक्स नं. ०१-४०३३५२९</p>	<p>निरज आचार्य बाह्रदशी शाखा राजगढ, फापा फोन नं. ९८५१-११०९३४</p>	<p>डिल्ली रामखनाल हिले शाखा हिले बजार, धनकुटा फोन नं. ०२६-५४०५५४ फ्याक्स नं. ०२६-५४०३९९</p>
<p>दिपक श्रेष्ठ भक्तपुर शाखा कमलविनायकचोक, भक्तपुर फोन नं. ०१-६६२०१२० फ्याक्स नं. ०१-६६२०३२०</p>	<p>दिपेन्द्र प्रसाद बाग्ले नक्साल शाखा नक्साल, काठमाडौं फोन नं. ०१-४४४४६२० फ्याक्स नं. ०१-४४३५८३३</p>	<p>आदित्य अर्याल थापाथली शाखा थापाथली, काठमाडौं फोन नं. ०१-४२३३१८२ फ्याक्स नं. ०१-४२३३१८५</p>	<p>रमेश अधिकारी बिराटचोक शाखा इन्द्रपुर, बिराटचोक फोन नं. ०२१-५४६२३० फ्याक्स नं. ०२१-५४५४३०</p>	<p>प्रितम लामा ट्याम्के मैयुम शाखा अपूर्ण बजार, भोजपुर फोन नं. ९८१३-७७०६९२</p>
<p>सुबिन थापा बौद्ध शाखा बौद्ध, काठमाडौं फोन नं. ०१-४९११५०५ फ्याक्स नं. ०१-४९१५४२५</p>	<p>बिष्णु लामिछाने नयाँबानेश्वर शाखा नयाँबानेश्वर, काठमाडौं फोन नं. ०१-४७८२९८३</p>	<p>बिपिन उदास ठिमी शाखा सानो ठिमी, भक्तपुर फोन नं. ०१-५६३९६९२ फ्याक्स नं. ०१-६६३९८७२</p>	<p>शम्भु राउत इटहरी शाखा इटहरी चोक, सुनसरी फोन नं. ०२५-५८६८८९ ०२५-५८६८८३</p>	<p>प्रबिन राई भोजपुर शाखा भोजपुर, बजार, भोजपुर फोन नं. ०२९-४२०२८० फ्याक्स नं. ०२९-४२०२८०</p>
<p>सन्दिप कर्मचार्य चावहिल शाखा चावहिल, काठमाडौं फोन नं. ०१-४४६०००५ फ्याक्स नं. ०१-४४६९९३५</p>	<p>उज्जल उप्रेती नया सडक शाखा नया सडक, काठमाडौं फोन नं. ०१-४२२३११५ फ्याक्स नं. ०१-४२२३४९९</p>	<p>बिष्णु खतिवडा फिदिम शाखा मेची राजमार्ग चोक फोन नं. ०२४-५२०५२६ फ्याक्स नं. ०२४-५२०५२७</p>	<p>अनिलबाबु अधिकारी बिराटनगर शाखा जलजलाचोक, बिराटनगर मोरङ फोन नं. ०२१-४४०४१२ फ्याक्स नं. ०२१-४४०४१३</p>	<p>सुदिप महतो माहुली शाखा माहुलीबजार, सप्तरी फोन नं. ०३१-४११२३५ फ्याक्स नं. ०३१-४११२३५/३६</p>
<p>सुजन कुमार बिष्ट चापागाउँ शाखा चापागाउँ, ललितपुर फोन नं. ०१-५५७२९३३ फ्याक्स नं. ०१-५५७४५५२</p>	<p>मनोज भट्टराई पाटन शाखा कुमरीपाटी, ललितपुर फोन नं. ०१-५५२६३०२ फ्याक्स नं. ०१-५०५०२३७</p>	<p>गोविन्द श्रेष्ठ इलाम शाखा इलामबजार, इलाम फोन नं. ०२७-५२९७१० फ्याक्स नं. ०२७-५२९७११</p>	<p>सुबोध गोपाल जोशी जहादा शाखा लक्ष्मीया, मोरङ फोन नं. ९८४२-०४६१२०</p>	<p>कृष्ण बहादुर साह राजविराज शाखा नेताचोक, राजविराज फोन नं. ०३१-५२२४६६ फ्याक्स नं. ०३१-५२२४६६</p>
<p>धिरेन्द्र राजगिरी गोगबु शाखा सामाखुसी, गोगबु फोन नं. ०१-४३८९१७१ फ्याक्स नं. ०१-४३८९१७०</p>	<p>युक्ति भट्टरान पेप्सिकोला शाखा सिनामंगल, पेप्सिकोला फोन नं. ०१-५१५६९८२ फ्याक्स नं. ०१-४९९२६६०</p>	<p>अभिषेक बराल बितामोड शाखा भद्रपुररोड, बितामोड फोन नं. ०२३-५४९६०० फ्याक्स नं. ०२३-५४४००१</p>	<p>मुकेश थापा धरान शाखा धरानबजार, सुनसरी फोन नं. ०२५-५३३७९६ फ्याक्स नं. ०२५-५३३७९६/९७</p>	<p>प्रदिप सुवेदी लहान शाखा लहानबजार, सिरहा फोन नं. ०३३-५६२२५८ फ्याक्स नं. ०३३-५६२२५८</p>
<p>सुरज श्रेष्ठ ललितपुर शाखा खाको, ललितपुर फोन नं. ०१-५२०१३३३ फ्याक्स नं. ०१-५२०१३३९</p>	<p>सौरव चौधरी पुतलीसडक पुतलीसडक, काठमाडौं फोन नं. ०१-४४४३६८९ फ्याक्स नं. ०१-४४२५३५६</p>	<p>हिमाल रिजाल दमक शाखा दमक, फापा फोन नं. ०२३-५८४९६३ फ्याक्स नं. ०२३-५८४९२२</p>	<p>टेक बहादुर बस्नेत धनकुटा शाखा धनकुटा बजार फोन नं. ०२६-५२९४३७ फ्याक्स नं. ०२६-५२९४३८</p>	<p>म.डानिथ मिर्चैया शाखा कटारी चोक, मिर्चैया फोन नं. ०३३-५५०६२६ फ्याक्स नं. ०३३-५५०६६५</p>

सतिस चौधरी
कर्जनाथ शाखा
फुलकुमारी महतो मेमोरियल
हस्पीटल, सिरहा
फोन नं. ०३३-४११०१९

विपेश कुमार कर्ण
कल्यानपुर शाखा
कल्यानपुर बजार, सिरहा
फोन नं. ०३३-४०३०६५

खगेन्द्र बहादुर श्रेष्ठ
हलेसी शाखा
हलेसी बजार, खोटाङ्ग
फोन नं. ०३३-४१००९४

जानेन्द्र गोस्वामी
जनकपुर शाखा
शिवचोक, जनकपुर
फोन नं. ०४१-५२५४६७
फ्याक्स नं. ०४१-५२५४६९

रजिव यादव
नागरेन शाखा
फुलगामा, धनुषा
फोन नं. ०१-६२०१५५७

विपेश शर्मा
गणेशमान चारनाथ शाखा
बिरेन्द्र बजार, धनुषा
फोन नं. ०१-६२०१५६

भरत मणि दहाल
कटारी शाखा
कटारी बजार, उदयपुर
फोन नं. ०३५-४५०५६८
फ्याक्स नं. ०३५-४५०५६८

म. समिर रेन
सखुवा महेन्द्रनगर शाखा
सखुवा महेन्द्रनगर, धनुषा
फोन नं. ०४१-५४००९४
फ्याक्स नं. ०४१-५४००९५

टिकाराम ओम्हा
बर्दिबास शाखा
बर्दिबास, धनुषा
फोन नं. ०४४-५५०७३१
फ्याक्स नं. ०४४-५५०७३२

भरत प्रसाई
चन्द्रपुर शाखा
चन्द्रपुर बजार, रौतहट
फोन नं. ०५५-५४०४३९
फ्याक्स नं. ०५५-५४०६३९

जोगेन्द्र महतो
वृन्दावन शाखा
हर्षाहाबजार, रौतहट
फोन नं. ९८५५-०४५७३२

विकास कुमार रौनियार
मटिहानी शाखा
मटिहानी बजार, मोहोत्तरी
फोन नं. ०४४-५४००७८
फ्याक्स नं. ०४४-५४००७९

विलिप बराल
विरगंज शाखा
लिक्तेरोड, घण्टाघर
फोन नं. ०५१-५२४८२८
फ्याक्स नं. ०४४-५३०३७३

सुनिल सुबेदी
हेटौंडा शाखा
हेटौंडा बजार, मकवानपुर
फोन नं. ०५७-५२७०६७

उत्सव पराजुली
नारायणगढ शाखा
शहिदचोक, चितवन
फोन नं. ०५६-५७२५१
फ्याक्स नं. ०५६-५७०५७३

उज्ज्वल श्रेष्ठ
इच्छाकामना शाखा
कुरीनटार, चितवन
फोन नं. ०५६-४१०११६

हेम प्रसाद डटनी
कालीका शाखा
खोलेसिमलबजार, चितवन
फोन नं. ०५६-४१३१४६

रमेश ढोडारी
गजुरी शाखा
गजुरी बजार, धादिङ्ग
फोन नं. ०१०-४०२०७७
फ्याक्स नं. ०१०-४०२०७८

सुनिल तम्रकार
बनेपा शाखा
बनेपाचोक, काभ्रे
फोन नं. ०११-६६३५५३
फ्याक्स नं. ०११-६६०६४५

शिद्धि भण्डारी
आबुखैरेनी शाखा
आबुखैरेनी, तनहुँ
फोन नं. ०६५-४४०३४५
फ्याक्स नं. ०६५-४४०२६६

सुरेन्द्र श्रेष्ठ
दमौली शाखा
मेनरोड, दमौलीबजार
फोन नं. ०६५-५६०५००
फ्याक्स नं. ०६५-५६०६९४

शालीग्राम पहारी
दुलेगौडा शाखा
दुलेगौडा बजार, तनहुँ
फोन नं. ०६५-४१४२७०
फ्याक्स नं. ०६५-५७०८०१

शुसिल मणि लामिछाने
लेखनाथ शाखा
लेखनाथ, पोखरा
फोन नं. ०६१-५६१७५७
फ्याक्स नं. ०६१-५६१७२७

नारायण के.सी
पोखरा शाखा
नयाँबजार, पृथ्वीचोक
फोन नं. ०६१-५३०९००
फ्याक्स नं. ०६१-५३०५००

बिरेन्द्र के.सी
रामबजार शाखा
रामबजार, पोखरा
फोन नं. ०६१-४३११९३
फ्याक्स नं. ०६१-४३११९२

जिवन बहादुर कार्की
महेन्द्रपुल शाखा
महेन्द्रपुल, पोखरा
फोन नं. ०६१-५३६४७९
फ्याक्स नं. ०६१-५३६४८०

मनोज राज धिमीरे
बगर शाखा
बगर बजार, पोखरा
फोन नं. ०६१-५४१२२६
फ्याक्स नं. ०६१-५४१२२७

सुरेश कुवार
लेकसाईड शाखा
लेकसाईड, पोखरा
फोन नं. ०६१-४६३२००
फ्याक्स नं. ०६१-४६३५००

सुर्य त्रिपाठी
मादी शाखा
याङजाकोट, कास्की
फोन नं. ०६१-६२००३८
फ्याक्स नं. ०६१-६२००३९

बिनोद त्रिपाठी
बाग्लुङ्ग
बाग्लुङ्गबजार, बाग्लुङ्ग
फोन नं. ०६८-५२२६७३
फ्याक्स नं. ०६८-५२२६७२

श्रीधर ढुंगाना
बेनी शाखा
बेनीबजार, म्याग्दी
फोन नं. ०६९-५२०९६४
फ्याक्स नं. ०६९-५२०९६५

कृष्णा श्रेष्ठ
जोमसोम शाखा
जोमसोम, एयरपोर्ट
फोन नं. ०६९-४४००९८
फ्याक्स नं. ०६९-४४०१५२

राजेश देवकोटा
स्याङ्जा शाखा
पुतलीबजार, स्याङ्जा
फोन नं. ०६३-४२१२२२
फ्याक्स नं. ०६३-४२१२२४

विष्णु प्रसाद पाण्डे
बालिङ्ग शाखा
बालिङ्ग, स्याङ्जा
फोन नं. ०६३-४४०३११
फ्याक्स नं. ०६३-४४०५७२

प्रकाश पाण्डे
पाल्पा शाखा
भगवती टोल, पाल्पा
फोन नं. ०७५-५२२७३९
फ्याक्स नं. ०७५-५२२७४०

भानुभक्त अधिकारी
परासी शाखा
महेशपुरचोक, परासीबजार
फोन नं. ०७८-५२०४३७
फ्याक्स नं. ०७८-५२०६८८

अनुज सिग्देल
भैरहवा शाखा
देवकोटा चोक, भैरहवा
फोन नं. ०७१-५२४६४२
फ्याक्स नं. ०७१-५२४६४३

भाविश्वर डुम्रे
बूटवल शाखा
बूटवल बजार, बूटवल
फोन नं. ०७१-५४५७६५
फ्याक्स नं. ०७१-५४५७६९

जितबहादुर गुरुङ्ग
दाङ्ग शाखा
धोराही, दाङ्ग
फोन नं. ०८२-५६२३७२
फ्याक्स नं. ०८२-५६२४८८

मानबहादुर गुरुङ्ग
जुम्ला शाखा
खलंगाबजार, चन्दननाथ जुम्ला
फोन नं. ०८७-५२०५००
फ्याक्स नं. ०८७-५२०६००

श्रीकान्त पन्थ
सल्यान शाखा
श्रीनगर, सल्यान
फोन नं. ०८८-४०००४५
फ्याक्स नं. ०८८-४०००४४

श्याम कृष्ण श्रेष्ठ
डोल्पा शाखा
त्रिपुरा कोट, डोल्पा
फोन नं. ९७४१-४७५५३६

नविन चन्द
खत्याड शाखा
माथिचौर, मुगु
फोन नं. ९७४८-०६०३८५

अनिलकुमार बिष्ट
कोहलपुर शाखा
कोहलपुर, बाँके
फोन नं. ०८१-५४१०६६
०८१-५४१०७७

सुवास सुबेदी
नेपालगंज शाखा
सुर्खेतरोड, नेपालगंज
फोन नं. ०८१-५२८००४
फ्याक्स नं. ०८१-५२८००६

सन्तोष कुमार के.सी
बिरेन्द्रनगर शाखा
बिरेन्द्रनगर, सुर्खेत
फोन नं. ०८३-५२३०६१
फ्याक्स नं. ०८३-५२३०६३

सरोज पोखरेल
धनगढी शाखा
धनरोड चौराह, धनगढी
फोन नं. ०९१-५२०५५६
०९१-५२०४७३

सुलभ ढकाल
विनायक शाखा
विनायकबजार, अछाम
फोन नं. ०९७-५०००३७
फ्याक्स नं. ०९७-५०००३७

विकास विक्रम शाह
महेन्द्रनगर शाखा
महेन्द्रनगर, कञ्चनपुर
फोन नं. ०९९-५२१३७३

नारायण प्रसाद ढकाल
डडेल्धुरा शाखा
अमरगढी, डडेल्धुरा
फोन नं. ०९६-४२०९६०

दिपक खड्का
मालीकाअर्जुन शाखा
पत्ती बगौरा, दार्चुला
फोन नं. ९८४६-८३२७४६



शाखा समुद्घाटन कार्यक्रमका भलकहरू



हलेसी शाखा



बाह्रदशी शाखा



इच्छाकामना शाखा



कालिका शाखा



वृन्दावन शाखा



गणेशमान चारनाथ शाखा



भोजपुर शाखा



धरान शाखा

शाखा समुद्घाटन कार्यक्रमका भलकहरू



नगराइन शाखा



टेम्केमैयुङ शाखा



माहुली शाखा



मालिकार्जुन शाखा



चन्द्रपुर शाखा



हेटौँडा शाखा



जहदा शाखा



कटारी शाखा

संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम



विपद् व्यवस्थापनका उद्धार सामग्रीहरू नेपाल प्रहरीलाई हस्तान्तरण



लकर कक्ष निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण



टोखा नगरपालिका, वडा नं. २ स्थित सपनतिर्थ मन्दिर परिसरमा वृक्षारोपण



टेम्केमैयुङ गाउँपालिकालाई एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग



देशको सार्वजनिक शिक्षाको विकासमा लागि रहेको संस्था टिच फर नेपाललाई आर्थिक सहयोग

संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम



पञ्चरत्न माध्यमिक विद्यालय विर्तामोड २, चौतुवारी,
भापालाई खानेपानीको ट्याङ्किक निर्माण गरी हस्तान्तरण



क्यान्सर काउन्सिल नेपालको सहकार्यमा वित्तीय साक्षरता
कार्यक्रम



का.म.पा. वडा नं. ४ मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको
वरपर वृक्षारोपण



का.म.पा वडा नं.१ नारायणचौर माछापुच्छ्रे बैंकको नक्साल
शाखाको सडक पेट्टीमा वृक्षारोपण



विभिन्न जिल्लाहरूमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनाको निम्ति प्रधानमन्त्री दैवी प्रकोप
उद्धार कोषमार्फत आर्थिक सहयोग

उच्च व्यवस्थापन समूह



सुमन शर्मा
प्रमुख कार्यकारी अधिकृत



सन्तोष कोईराला
नायब प्रमुख कार्यकारी अधिकृत



सर्ज कुमार थापा
सहायक महाप्रबन्धक
प्रमुख व्यवसाय अधिकृत



नारायण प्रकाश भुजु
सहायक महाप्रबन्धक
प्रमुख प्राविधिक अधिकृत



विश्वम्भर न्यौपाने
सहायक महाप्रबन्धक
प्रमुख जोखिम अधिकृत



Machhapuchchhre Bank Limited

माछापुच्छे बैंक लिमिटेड

केन्द्रीय कार्यालय:

पो.ब.नं. १२४२७

एमबिएल टावर, लाजिम्पाट, काठमाण्डौ, नेपाल

फोन: ०१-४४२८५५६

फ्याक्स: ०१-४४२८३५६

SWIFT Code: MBLNNPKA

www.machbank.com